

निजी क्षेत्रका लागि लैंडिंग समानता सम्बन्धी तालिम पुस्तिका

रोजगारदाता परिषद्

नेपाल उद्योग वाणिज्य महासंघ
टेकु, काठमाडौं



निजी क्षेत्रका लागि लैंडिंग समानता सम्बन्धी तालिम पुस्तिका

रोजगारदाता परिषद्

नेपाल उद्योग वाणिज्य महासंघ
टेकु, काठमाडौं

सर्वाधिकार © नेपाल उद्योग बाणिज्य महासंघ, रोजगारदाता परिषद्

सर्वाधिकार सुरक्षित

यो पुस्तकाको कूने पनि अंश नेपाल उद्योग बाणिज्य महासंघ, रोजगारदाता परिषद्‌को लिखित अनुमति बिना पुनः मुद्रण वा उत्पादन गर्न पाइने छैन।

नेपाल उद्योग बाणिज्य महासंघ,

रोजगारदाता परिषद्

पचली शहिद शुक्र एफएनसिसआई मिलन मार्ग, टेकु

काठमाडौं, नेपाल

फोन: ४२६२०६९

वेब: <http://www.fnCCI.org>

<http://employers.fnCCI.org>

समन्वयकर्ता:

हंशराम पाण्डेय

यज्ञमान शाक्य

शकुन्तला श्रेष्ठ

कविता श्रेष्ठ

लेखन तथा सम्पादन:

विष्णु ब. खन्ती

शकुन्तला श्रेष्ठ

सहयोगी:


रविन मल्ल

पुण्य भण्डारी


प्रकाशन सहयोग: अन्तर्राष्ट्रीय श्रम संगठन (आइएलओ)

नेपालमा मुद्रित

विषय सूची



मन्त्रव्य	३
प्राक्कथन	४
तालिम पुस्तिका सम्बन्धी जानकारी	५
सत्र १: परिचय	१
सत्र २: जेण्डर	५
सत्र ३: लैंड्रिकतामा आधारित भूमिका	९
सत्र ४: पितृसत्ता	१७
सत्र ५: लैंड्रिक समता र समानता	२३
सत्र ६: सशक्तिकरण	२९
सत्र ७: लैंड्रिक हिंसा	३७
सत्र ८: संस्था, उद्योग, प्रतिष्ठानमा (संस्थागत) लैंड्रिक मूलप्रवाहिकरण	४७
सत्र ९: उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैंड्रिक समानता सम्बन्धी कानुनी व्यवस्था	५३
सत्र १०: उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैंड्रिक समानता सम्बन्धी समस्या र समाधानका उपायहरु	५९
सन्दर्भ सामग्रीहरु	६५




मन्त्रव्य

लगानी वृद्धि र रोजगारी शृजनाका माध्यमबाट मुलकको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको अहम् भूमिका रहनेमा दुईमत हुन सक्दैन । निजी क्षेत्रको विस्तारमा श्रम सम्बन्धले निर्णायक भूमिका खेल्दछ । यनै कुरालाई मनन् गरी महासंघ-रोजगारदाता परिषद्ले मुलुकमा असल श्रम सम्बन्धको विकासका लागि विभिन्न कार्यकमहरु सञ्चालन गर्दै आएको कुरा सबैमा विदितै छ । केही समय यता निजी क्षेत्रमा महिला रोजगारीमा वृद्धि भएको छ । खासगरी सेवा क्षेत्रमा महिला सहभागितामा उल्लेखनीय वृद्धि भएको पाईन्छ । रोजगारीमा महिलाको पहुँचलाई सहज बनाउनका लागि कार्य वातावरणमा सुधार हुनुपर्दछ । उत्पादनशील रोजगारी अर्थात् उद्योगहरूमा महिलाहरूको प्रवेशलाई प्रोत्साहन गर्न कार्यस्थललाई लैङ्गिक मैत्री बनाउने उद्देश्यले महासंघबाट प्रतिष्ठानस्तरमा लैङ्गिक समानता सम्बन्धी आवश्यक ज्ञान र जन चेतना अभिवृद्धि गर्न निजी क्षेत्रका प्रतिष्ठानलाई लक्षित गरी लैङ्गिक समानताका विषयमा तालीम दिने काम सुरु भईसकेको छ । निजी क्षेत्रको प्रतिष्ठानहरूमा लैङ्गिक समता सम्बन्धी तालीमलाई अझै विस्तार गर्न र सहज बनाउन यो तालीम पुस्तिका तयार गरिएको हो । पुस्तिकामा समावेश गरिएका विषयवस्तुहरूले लैङ्गिक विषयमा जनचेतना बढाउने एवं लैङ्गिक समानता प्रवर्द्धनका लागि महत्वपूर्ण सहयोग पुऱ्याउने ठान्दछु ।

यो तालीम पुस्तिका तयार गर्न अन्तराष्ट्रिय श्रम संगठनबाट प्राप्त प्राविधिक सहयोग तथा सो संगठनका दिल्लीस्थित कार्यालयका वरिष्ठ विशेषज्ञ श्री गोटावाया दशनायका र अन्तराष्ट्रिय श्रम संगठन काठमाडौं कार्यालयका निर्देशक तथा अधिकृतहरूबाट प्राप्त सल्लाह सुभाव एवं सम्बन्धित पदाधिकारीहरूबाट प्राप्त प्राविधिक सहयोग तथा सल्लाहको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो पुस्तिकाको लेखनमा सहयोग गर्ने परामर्शदाता श्री विष्णु बहादुर खत्रीलाई पनि धन्यवाद दिन चाहन्छु । साथै यो पुस्तिका तयार गर्नमा आवश्यक व्यवस्था मिलाउने महानिर्देशक धरणीधर खतिवडा लगायत रोजगारदाता परिषदमा कार्यरत सबै साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।

शेखर गोल्ढा
सभापति
रोजगारदाता परिषद्

प्रावक्तव्यन




लैंड्रिक समानताका लागि हरेक क्षेत्र र पेशा व्यवसायमा महिला तथा पुरुष दुवैको समान सहभागिता दिनानुदिन वृद्धि हुँदै गएको पाईन्छ । लैंड्रिक समानताको प्रवर्द्धन गर्नु महिला र पुरुष दुवैलाई समान अवसर उपलब्ध गराउनु हो । लैंड्रिक समानताको प्रवर्द्धन दिगो समाजिक तथा आर्थिक विकासका लागि महत्वपूर्ण हुन्छ भन्ने कुरालाई आत्मसात गरी समान अधिकारको लागि उपयुक्त वातावरण बनाउँदै जानु पर्दछ । लैंड्रिक समानताको अर्थ महिला तथा पुरुष दुवैको भूमिकामा जोड दिनु हो । यस्को अर्थ महिला सहभागितालाई बढी मात्रामा अगाडि बढाउने र पुरुषको भूमिकालाई उपेक्षा गर्ने आशय भने कदापि होइन । समानताको अवधारणाले महिला तथा पुरुष दुवैको सहभागिता बढ्न गई सामाजिक तथा आर्थिक कियाकलापमा दुवैको योगदान बढाउन अवसर प्रदान गर्दछ ।

रोजगारीका लागि निजी क्षेत्रका उद्योग प्रतिष्ठानहरूमा पनि महिलाहरूको प्रवेश दिन प्रतिदिन बढ्दै गएकोछ । यसै कुरालाई मध्यनजर गरी कार्यस्थललाई लैंड्रिक मैत्री बनाई लैंड्रिक समानता एवं लैंड्रिक मूलप्रवाहीकरण गर्न आधारभूत ज्ञान र लैंड्रिक समानता सम्बन्धी उपयुक्त नीतिबारे जानकारी प्रदान गर्नु पर्ने आवश्यकता महसुस गरी अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल उच्योग वाणिज्य महासंघ रोजगारदाता परिषदले यो तालीम पुस्तिका तयार गरेको हो । यो तालीम पुस्तिकामा समावेश विषय तथा सामग्रीहरु लैंड्रिक समानता सम्बन्धी व्यवहारिक ज्ञानको लागि सरोकारवाला सवैको लागि उपयोगी हुने विश्वास हामीले लिएका छौं ।

पुस्तिका तयार गर्न आवश्यक आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने अन्तराष्ट्रिय श्रम संगठनप्रति आभार प्रकट गर्दछु । यस कार्यका लागि नीतिनिर्देशन दिने अध्यक्षज्यू लगायत अन्य सवै पदाधिकारीज्यू प्रति आभार प्रकट गर्दछु । यसै गरी यो पुस्तिका तयार गर्ने परामर्शदाता श्री विष्णु बहादुर खत्री र उहाँका सहयोगी साथीहरुलाई धन्यवाद दिन चाहन्छु । साथै पुस्तिका तयार गर्ने काममा आवश्यक समन्वय एवं सहयोग पुऱ्याउनु हुने निर्देशक श्री हंशराम पाण्डेय, उपनिर्देशक श्री यज्ञमान शाक्य, वरिष्ठ अधिकृत श्री शकुन्तला श्रेष्ठ र अधिकृत श्री कविता श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु ।

धरणीधर खतिवडा
महानिर्देशक
नेपाल उद्योग वाणिज्य महासंघ

तालिम पुस्तिका सम्बन्धी जानकारी



भूमिका:

यो तालिम पुस्तिका नेपाली निजी क्षेत्रका उद्योग प्रतिष्ठानहरुको लागि तयार गरिएको हो । यसले कार्यस्थलमा मैत्रीपूर्ण व्यवसायिक सम्बन्धलाई अझै संगठित गर्नका लागि सहयोग गर्नेछ । प्रारम्भमा यस अन्तर्गत सञ्चालित कार्यक्रमहरुले केही प्रतिकूल असर देखाएता पनि यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उद्योग प्रतिष्ठानभित्र मैत्रीपूर्ण रूपमा काम गर्ने वातावरणलाई स्थायित्व दिनमा प्रोत्साहित गर्नेछ । कार्यस्थलभित्र तथा अन्य सबै तहमा लैंड्रिकमैत्री वातावरण भएमा स्वःस्फूर्त रूपमा काम गर्न गराउन सकिने जसले गर्दा उत्पादकत्वमा वृद्धि भई मर्यादित रोजगारहरुको अवसर प्राप्त हुने र अन्ततोगत्वा नेपालको आर्थिक विकासमा गति प्रदान गर्ने कुरामा दुई मत नहोला ।

प्रतिष्ठानभित्र सुमधुर श्रम सम्बन्ध कायम राख्नका लागि रोजगारदाताहरुमा श्रम कानूनका व्यवस्थाहरुको अध्ययन तथा बुझाई हुन जरुरी भए भै महिला र पुरुष कर्मचारीहरु मिलेर काम गर्ने सबै लैंड्रिको सवालहरुलाई न्यायिक रूपमा सम्बोधन गर्ने वातावरण शृजना गर्नका लागि पनि यस्ता अध्ययन तथा कार्यक्रमहरु हुन आवश्यक देखिन्छ । तसर्थ यस पुस्तिकाले लैंड्रिक सम्बन्धी अवधारणालाई स्पष्ट गरी निजी क्षेत्रका उद्योग प्रतिष्ठान वा उद्यम व्यवसायको सफलतालाई थप सहयोग पुऱ्याउने छ, भन्ने अपेक्षा गरिएको छ ।

यस पुस्तिकाको लेखनका सन्दर्भमा विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरुमा गरिएको परिक्षण तालिमका क्रममा समावेश गरिएका विषयहरुमा सहभागीहरुसित छलफल र पूर्व परिक्षण गरी परिमार्जन गर्ने क्रममा केही विषयलाई थपथट गरिनुको साथै प्राप्त सकारात्मक सुभावहरुलाई ग्रहण गरी अन्तिम मस्यौदा तयार गरिएको हो ।

यो पुस्तिकामा लैंड्रिक मूलप्रवाहीकरणका लागि आवश्यक पर्ने आधारभूत ज्ञान तथा अवधारणा प्रदान गर्ने सामग्रीहरु समावेश छन् । सामान्यतया आधारभूत तहको तालिम सञ्चालनार्थ तयार परिएको यो पुस्तिका अनुसार जिल्ला उद्योग वाणिज्य संघ तथा उद्योग प्रतिष्ठानहरुले परिवेश तथा प्राथमिकता हेरी समय तथा विषयवस्तुमा केही समायोजन गरी तालिम सञ्चालन गर्न सकिनेछ । यस पुस्तिकाको सही सदुपयोग गरी नेपालको निजी क्षेत्रमा पनि लैंड्रिक सवालको मुलप्रवाहीकरणमा ठोस मद्दत पुग्ने विश्वास लिइएको छ ।

उद्देश्य

यो तालिम पुस्तिका निजी क्षेत्र, उद्योग तथा प्रतिष्ठानहरूमा लैङ्गिक सशक्तिकरणका लागि अवधारणागत् स्पष्टता विकास गर्ने तथा निजी क्षेत्रको उद्योग प्रतिष्ठानहरूमा पनि लैङ्गिक मूलप्रवाहीकरणको विषयलाई समाहित गर्दै लाने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्ले तयार गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ-रोजगारदाता परिषद्को समन्वय र अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगबाट तयार पारिएको यो पुस्तिकामा 'Employers' Understanding of Gender Quality in Selected Production and Service Sector' सम्बन्धी Baseline Survey बाट प्राप्त तथ्याँक तथा जानकारीलाई पनि मध्य नजर गरी आधारभूतस्तरको पुस्तिकाको रूपमा तयार गरिएको छ ।

लक्षित वर्गहरू

यस तालिमका लक्षित वर्गहरू निम्न अनुसारका हुनसक्नेछन् -

- मानव संसाधन व्यवस्थापकहरू (HR Managers), व्यवस्थापन तथा प्रशासनका कर्मचारीहरू, सुपरिवेक्षकहरू
- उद्योग वाणिज्य संघका कर्मचारीहरू
- व्यवसाय सम्बन्धी तालिम दिने संस्थाहरुका प्रतिनिधीहरू
- व्यवसायीहरू तथा उद्यमीहरू
- वस्तुगत संघका प्रतिनिधीहरू
- अन्य व्यवसायिक संस्थाहरू, वित्तीय संस्था, सहकारी संस्थाका प्रतिनिधीहरू तथा इच्छुक अन्यलाई पनि यो तालिममा सहभागि गराउन सकिनेछ ।

तालिम विधीहरू

तालिमका लक्षित वर्गहरू प्रायः वयस्क वर्गहरू नै हुने भएको कारणले तालिम विधीमा पनि ध्यान दिनु आवश्यक हुन्छ । वयस्क सिकाइको सिद्धान्तअनुसार वयस्कहरूले तब सिक्छन् जब उनीहरूलाई तालिम जीवनसँग तथा आफ्नो कार्यसँग सान्दर्भिक हुन्छन् । अतः तालिमलाई बढी अन्तरक्रियात्मक बनाउन सहभागीहरूको आफ्नो अनुभवहरू, उदाहरणहरू, विचारहरू तथा कामको सिलसिलामा सम्बोधन गरिएका वा समाधान गरिएका विषयहरूलाई समूह छलफल, घटना अध्ययन, भूमिका अभिनय, सहभागीहरूबाटै प्रस्तुतिकरण तथा

निजी क्षेत्रका लागि लैंडिंग समानता सम्बन्धी
तालिम पुस्तिका

श्रव्यदृष्ट्य जस्ता विविध विधीहरूको माध्यमबाट छलफलमा समावेश गराउँदै तालिम कार्यक्रम सञ्चालनका गर्नु उपयुक्त हुनेछ । यसको उद्देश्य तालिमलाई सान्दर्भिक तथा जिवन्त बनाउनु नै हो । वयस्क सिकाइको विधीले तालिमका अन्य सम्पूर्ण प्रकृयाहरूलाई समेट्नुका साथै समूह वा व्यक्तिगत् अभ्यासलाई पनि महत्व दिनेछ ।

उद्योग प्रतिष्ठानका सहभागीको स्तर र अपेक्षालाई ख्याल गरी प्रशिक्षणलाई स्तरयुक्त बनाउन तालिमका विषयबस्तु लगायत विधी तथा तालिम सामग्रीहरूमा थपघट गर्न सकिने छ । सैद्धान्तिक विषयहरूलाई उद्योग प्रतिष्ठानहरूको पृष्ठभूमिसँग सान्दर्भिक बनाउनका लागि प्रत्येक शिर्षकमा सत्र योजना, अध्ययन सामग्री, आवश्यक चित्र तथा छलफलका लागि घटना आदि राखिएका छन् ।

सबै सत्र योजनामा सत्रको शीर्षक, उपशीर्षक, उद्देश्य, आवश्यक तालिम सामग्री र सत्रको विस्तृत विवरण उल्लेख गरिएको छ । सहजकर्ताले अध्ययन सामग्रीको आधारमा अभ्यासकारी तरीकाले सत्र सञ्चालन गर्नका लागि यहाँ उल्लेख गरिएभन्दा फरक विधी तथा सन्दर्भ सामग्रीहरू पनि प्रयोग गर्न सक्नेछन् । यो तालिम पुस्तिकालाई प्रयोग गर्नु पूर्व सहजकर्ताले तालिम पुस्तिकाका सबै विषयहरू राम्रोसँग अध्ययन गर्न आवश्यक छ । यसले तालिम सञ्चालन गर्न सहजता हुनेछ ।

तालिम अवधि तथा यसको संरचना

यो तालिम पुस्तिका दुई दिनसम्म समेट्न सकिने विषयबस्तुका आधारमा तयार गरिएको छ । सोभन्दा कम वा लामो तालिम सञ्चालन गर्नुपरेमा सहजकर्ताले सहभागिहरूको स्तर तथा अपेक्षा हेरी विषयहरूलाई प्राथमिकताको आधारमा थपघट गर्न तथा सो अनुसार सामग्रीहरूको तयारी गर्नु उपयुक्त हुनेछ ।

अध्ययन सामग्रीहरू तथा विषयसँग सम्बन्धित अभ्यासहरूको तयारी

तालिमको विषयहरूसँग सम्बन्धित अध्ययन सामग्री तथा अभ्यासहरू यस तालिम पुस्तिकामा पनि पाउन सकिन्छ । यद्यपि सहजकर्ताले विषयसँग सान्दर्भिक खालका सामग्रीहरू अन्यबाट पनि संकलन गरी वितरण गर्न सकिनेछ । चित्र लगायत अभ्यासका लागि तयार पारिएका सामग्रीहरू सहजकर्ताले यसै पुस्तिकाको पनि प्रयोग गर्न सकिनेछ वा आफैले पनि बनाई वितरण वा प्रयोग गर्न सकिनेछ ।

तालिम मूल्यांकन

हरेक तालिमको अन्त्यमा तालिम कस्तो रहयो तथा भविष्यमा तिनै तालिम अभै प्रभावकारी रूपमा वा सहभागिमैत्री कसरी बनाउन सकिन्छ, भन्ने मार्गदर्शका लागि तालिम मूल्यांकन गर्नुपर्दछ । मूल्यांकन गर्दा एक दिवसीय मात्र भएमा दुई भिन्न रंगका मेटाकार्ड प्रयोग गरी सहजकर्ताले समग्रमा तालिमको मूल्यांकन गराउन सक्नेछ । लामो अवधिको तालिम भएमा मूल्यांकन फारमको प्रयोग गर्नु उपयुक्त हुनेछ ।

तालिमको आचारसंहिता

तालिमको पहिलो सत्रमा सहभागीहरुको सहमतिमा आचारसंहिताको रूपमा आधारभूत नियमहरुको निर्माण गर्नु उपयुक्त हुनेछ । सम्भावित आधारभूत नियमहरु निम्न हुनसक्छन्:

- तालिम हलभित्र मोवाईल फोनको प्रयोग नगर्ने,
- सक्रिय सहभागिता जनाउने,
- अरुको जिज्ञासा, प्रश्नहरु, विचार वा अनुभवहरुलाई कदर गर्ने,
- शृजनात्मक पृष्ठपोषण दिने,
- समयको व्यवस्थापन गर्ने

तालिमको तयारीका लागि चेकलिष्ट

- तालिमका लक्षित वर्गको स्तर, अनुभव तथा अपेक्षाको आधारमा तालिमका विषयहरु निर्धारण गर्ने,
- ह्याण्डआउट, अभ्यासहरु, घटना अध्ययन आदिको सान्दर्भिकता अनुसार पूर्व तयारी गर्ने,
- आवश्यकतानुसार तालिम योजनाहरु सहभागिहरुका अनुसार परिवर्तन गर्ने,
- तालिम सञ्चालन स्थलको निर्धारण गर्ने,
- सहभागीहरुको सहज सिकाईका लागि बस्न, लेखन तथा समूहकार्य वा अभ्यास गर्न मिल्ने गरी उपयुक्त बसाईको व्यवस्थापन गर्ने,
- आवश्यक मात्रामा विजुली तथा अन्य आवश्यक सुविधाहरु छ, वा छैन जाँच गरी तयार गर्ने,
- तालिममा प्रयोग हुने अन्य सामग्रीहरु तथा सहभागीहरुका लागि आवश्यक स्टेशनरीको अवस्था जाँच गरी तयारी अवस्थामा राख्ने,

निजी क्षेत्रका लागि लैंडिंग समानता सम्बन्धी
तालिम पुस्तिका


- तालिमको अन्त्यमा तालिमको मूल्यांकन गर्नुपर्ने हुन्छ। तसर्थ सहभागिहरुको तर्फबाट तालिमका समग्र मूल्यांकनका लागि तालीम मूल्यांकन फारम पनि तयारी अवस्थामा राख्ने।

तालिमका लागि आवश्यक सामग्रीहरु

- ल्यापटप
- एल.सी.डि. प्रोजेक्टर
- प्रस्तुतीकरणका लागि स्लाइडहरु
- एक्सटेन्सन केबल तथा एडप्टर
- तालिम निर्देशका तथा आवश्यकतानुसार अन्य सन्दर्भ सामग्री, लेख वा पुस्तिकाहरु
- ह्याण्डआउट
- न्यूजप्रिन्ट पेपर, मेटाकार्ड, बोर्ड तथा विभिन्न रंगका बोर्ड तथा परमानेन्ट मार्करहरु
- स्टेपलर तथा पिन, कैची, मास्किंग टेप, ग्लु स्टीक, पञ्चिंग मेसिन आदी
- व्यानर
- क्यामरा
- प्रमाण पत्र
- जेण्डर सम्बन्धी अडियो भिडियो सामग्री
- नोटबुक, पेन, प्लाष्टिक फोल्डर आदि।
- घण्टी, घडी
- तालिम मूल्यांकन फारम
- सहभागी हाजिरी फारम

सत्र १:

परिचय



शीर्षक : परिचय

उपशीर्षक : परिचय, अपेक्षा संकलन, तालिमका आचारसंहिता र जिम्मेवारी बाँडफाड

उद्देश्य : यस सत्रको अन्त्यसम्ममा,

- सहभागीहरु एक अर्कामा परिचित हुनेछन् ।
- सहभागीहरुले यस तालिमबाट आफुले राखेका अपेक्षा व्यक्त गर्न सक्नेछन् ।
- तालिमका लागि सहज वातावरण तयार भएको हुनेछ ।

समय: ६० मिनेट

तालिम सामग्री : न्युज प्रिन्ट, मेटा कार्ड, मार्कर, परिचयका लागि आवश्यक सामग्रीहरु, प्रस्तुतीकरणका स्लाईडहरु

विधि : खुल्ला / समूह छलफल

❶ सत्रको विस्तृत विवरण

सहभागीहरुको परिचयात्मक कार्यक्रम फरक फरक तरीकाले गर्न सकिन्छ । यसको लागि यहाँ केही उदाहरण दिइएको छ । सहजकर्ताले यहाँ प्रस्तुत गरिएकोभन्दा फरक तरीकाले पनि परिचय गराउन सकिने छ । तालिमको औपचारिक शुरुवात र स्वागत पश्चात सहभागीहरुको परिचय सत्रका लागि सबै सहभागीहरुलाई सहजकर्ताले भनेका परिचयका नियमहरु राम्रोसँग सुन्न अनुरोध गरिनेछ ।

परिचयात्मक विधि १: सहभागीहरु तयार भएपश्चात सहभागीहरुलाई आ आफ्नो परिचय (नाम, ठेगाना, संलग्नता, उद्योग प्रतिष्ठानको नाम, हालसम्मको काम गरेको जम्मा वर्षको अनुभव, काम गर्दाको क्रममा जेण्डर सम्बन्धी काम गरे वा नगरेको आदीको साथमा एउटा रमाइलो प्रश्न “तपाईं महिला, पुरुष वा तेस्रो लिङ्गी के हो र किन ?” को उत्तर पनि प्रस्तुत

गर्न लगाउने । सहभागीहरूले आ आफ्नो परिचयको साथमा आफु महिला, पुरुष वा तेस्रो लिङ्गी के हो भनी दिएको प्रश्नको उत्तरलाई परिचयका क्रममा न्युज प्रिन्टमा टिच्चै जाने । बूँदागत् रूपमा टिपेको कुरालाई लैङ्गिकता सत्रमा सान्दर्भिक बनाउदै छलफल गर्ने ।

सहभागीहरूबाट आउन सक्ने संभावित उत्तरहरू

महिला: गहना, कुर्था सलवार लगाएको, कपाल लामो, नरम, हाउभाउ, मातृत्व, बच्चा जन्माउन सक्ने, कपाल बाधेको, दयालु, आवाज सानो, मर्यादित, नाक छेडेको, दुध खुवाउन सक्ने, गर्भाधान गर्न सक्ने, मेक अप गरेको छु, यौन अंग योनी छ, डिम्ब उत्पादन गर्न सक्ने, पाठेघर छ, लजाजु, शुसील, सरल, सुशिल, एक्स क्रोमोजोम आदी ।

पुरुष: कपाल काटेको, छोटो कपाल, एक्सवाइ क्रोमोजोम, निडर, आत्म विश्वास भएको, दाही जँगा आएको, आवाज ठूलो, स्वतन्त्र, बलवान, कठोर, यौन अंग लिङ्ग छ, शुक्रकिट उत्पादन गर्न सक्ने, घरमुली, निर्णय लिन सक्ने, कठोर आदि ।

तेस्रो लिङ्गी: पहिचान, फरक हाउभाउ, फरक इच्छा, फरक चाहना इच्छा आदि ।

परिचयात्मक विधी २ : कुनै एक प्रतिष्ठित उद्योगपति/व्यापारीको (देश वा विदेश) नाम सम्फन लगाउने र परिचयसँगै आफूले सोचेको सो व्यक्तित्वको नाम पनि भन्न लगाउने । उल्लेखित नाम महिला वा पुरुष कस्को हो र किन उक्त नाम सोचिएको हो कारण भन्न लगाउने र सत्रसँग सान्दर्भिक बनाउदै छलफल गर्ने ।

परिचयात्मक विधी ३: सहभागीहरूलाई लैङ्गिकता र समानतासँग सम्बन्धित विभिन्न शब्दावलीहरु एउटा टोकरीमा राखेर एक एकवटा निकाल लगाउने र आ आफ्नो परिचयको साथमा ती शब्दावलीहरूका सम्बन्धमा आफुले बुझेको अर्थ भन्न लगाउने । यसरी सहभागीहरूले शब्दावलीका सम्बन्धमा व्यक्त गर्नु भएको व्याख्या परिचयका क्रममा वा सम्बन्धित सत्रका समयमा आवश्यक थप स्पष्टताका लागि व्याख्या गरिदिने ।

परिचयात्मक विधी ४: एउटा टोकरीमा जेन्डरसंग सम्बन्धित जोडी शब्दहरु राख्ने जस्तै : महिला अधिकार, लैङ्गिक समानता, मानव अधिकार, बाबा आमा, दिदी बहिनी, दाजुभाई, समान सहभागिता आदी । प्रत्येकलाई उठेर एउटा एउटा लिन लगाइ आफ्ना शब्दसंग मिल्ने अर्को शब्द भएको साथी खोज लगाउने । सबैलाई साथी भेटनलाई सहजकर्ताले आवश्यक परेमा मढ्दत गर्ने, शब्द-शब्द मिलेपछि जोडी-जोडी साथी एकै ठाउँमा बस्न

अनुरोध गर्ने र एक अर्को साथीको नाम, ठेगाना, संस्था, पद, पारिवारिक विवरण, रुची, मनपर्ने र मननपर्ने कुरा आदी आफ्ना जोडी साथीसँग साटन लगाउने । जोडी मध्ये एकले अर्को साथीको परिचय सबैलाई गराउने र जोडी शब्दको अर्थ पनि आफ्नो बुझाईमा के लाग्छ भन्न लगाउने, सबैका परिचय सकिएपश्चात यो अभ्यास कस्तो लाग्यो, के सन्देश प्राप्त भयो ? भनी थप स्पष्ट पार्न लगाउने ।

परिचयात्मक विधी ५: सहभागीहरुलाई आ आफ्नो परिचय नाम, ठेगाना, संलग्नता, उद्योग प्रतिष्ठानको नाम, आदीको साथमा आफुसँग सम्बन्धित एउटा विशेषण पनि बताउन लगाउने । सहभागीहरु विशेषणका सम्बन्धमा अलमल्ल भएमा जस्तै बलवान, मायालु, कठोर, सुशिल जस्ता विशेषण भनी व्याख्या गरी सजिलो बनाइदिने । स्पष्ट निर्देशन पश्चात सहभागीहरुलाई पालैपालो आ आफ्नो परिचय गर्न लगाउने । सहभागीहरुले परिचय गर्दा व्याख्या गरेको विशेषण महिला र पुरुष सहभागीले बताएको विशेषणहरु न्युज पिन्टमा लेख्दै जाने र परिचयको अन्तमा व्याख्या गरिएका विशेषणहरु कस्ता कस्ता छन् ? के महिला, पुरुष वा तेस्रो लिङ्गी सहभागीले बताएका विशेषणमा फरक छ, भनी प्रश्न गर्ने र किन फरक आयो होला भनी व्याख्या गर्ने । यस्ता फरकले महिला, पुरुष वा तेस्रो लिङ्गीको पहिचान, स्वतन्त्रता, आर्थिक स्वतन्त्रता जस्ता विषयमा फरक पर्दछ कि पदैन भनी छलफल गर्ने । सहभागीहरुबाट व्यक्त विशेषताहरुलाई लैङ्गिकता सम्बन्धी सत्रमा पनि छलफल गरी विषयलाई बुझाउन सहज बनाउने ।

परिचयात्मक विधी ६: यस प्रकारको परिचय कार्यक्रममा सहभागीहरुलाई गोलो घेरामा उभिनका लागि अनुरोध गर्ने । सहभागीहरु सबैजना गोलो घेरामा उभिएपश्चात विभिन्न सामुहिक प्रश्नहरुका आधारमा प्रश्नको उत्तरसँग मेल खाने सहभागीहरु गोलो घेराको विचमा आउन अनुरोध गर्ने । सहजकर्ताले प्रत्येक प्रश्न सोधिसकेपछि सम्बन्धित सहभागीहरु विचमा आएपश्चात किन विचमा आउनुभएको हो भनी सहभागीहरुलाई आफ्ना अनुभवहरु पनि भन्ने मौका दिने । उदाहरणका लागि प्रश्नहरु जस्तै यो तालिममा आँउदा घरको काम जिम्मेवारी अरुलाई दिएर आउनु भएका सहभागीहरु को को हुनुहुन्छ ? जेण्डर तालिम यसअघि पनि लिनुभएका को को हुनुहुन्छ ? विवाहित को को हुनुहुन्छ ? बालबच्चा भएका सहभागी को को हुनुहुन्छ ? मेकअप गर्ने को को हुनुहुन्छ ? कुनै पनि विषयमा निर्णय लिन सक्ने ? आयआर्जन गर्ने को को हुनुहुन्छ ? आफुले कमाएको पैसा आफ्नो इच्छाअनुसार स्वतन्त्र रूपमा खर्च गर्न सक्ने को को हुनुहुन्छ ? स्वउद्यमी को को हुनुहुन्छ ? यस्ता प्रश्नहरु तालिमका सहभागीको तह र विषयप्रसँगसँग मेल खाने गरी थपघट गर्न सकिने छ । यसप्रकारको परिचयले सहभागीहरुको परिचयसँग तालिमका

छलफलका विषयहरूका लागि सहभागीहरूको वुभाइ र व्यवहारसँग जोडिएका सवालहरू पनि पहिचान गर्न मद्दत पुग्नेछ ।

❸ अपेक्षा संकलन

तालिममा सहभागीहरूले के कस्ता आशा लिएर आउनु भएको छ र तालिम अवधिमा तपाईंले के कस्ता योगदान दिन सम्झन्छ भनेर दुईवटा प्रश्न बोर्डमा राख्ने (योगदान भन्नाले तालिममा अनुभव बाह्ने, कुनै घटना सुनाउने, खेल खेलाउने, विषयसँग सम्बन्धि कविता गीत सुनाउने आदी हुनसक्छ, जसले तालिमलाई थप सहभागितामूलक बनाउन मद्दत गर्दछ) । सहभागी सबैलाई दुइ रंगका मेटाकार्ड एक एक गरी दुइ दुईवटा सबैलाई उपलब्ध गराउने, एउटा रंगको मेटाकार्डमा आशा र अर्को रंगमा योगदान लेख्न लगाउने । सबै आशाहरूलाई धारणा, ज्ञान र सीप तीन भागमा विभाजन गरेर न्युज प्रिन्टमा टासेर सबैले देख्ने ठाउँमा टाँसिदिने, सहजकर्ताले सबै पढेर सुनाउने, अमिल्दा आशा भए तालिमको उद्देश्य जानकारी गराउदा तालिमको उद्देश्यसँग प्रत्यक्ष मिल्दैन भन्ने स्पष्ट जानकारी गराई सम्बन्धित सहभागीहरूको स्विकृति लिएर पार्किङ लट तयार गरी राखिदिने र यस्ता तालिमसँग प्रत्यक्ष नमिल्ने तर छलफल गर्दा उपयोगी हुने विषयमा समय मिलाएर छलफल गर्न सकिने जानकारी गराउने ।

❹ तालिमको उद्देश्य जानकारी


तालिमको अपेक्षा संकलनपश्चात तालिमको उद्देश्य र ती उद्देश्य प्राप्तिका लागि तयार गरिएको तालिम तालिकाका सम्बन्धमा जानकारी गराई सहभागीहरू बाट केही थपघट गर्नुपर्ने भएमा अनुरोध गर्ने, तालिमको उद्देश्य तथा तालिम तालिका भन्दा फरक खालका केही सहभागीका अपेक्षा आएको भएमा त्यसलाई “पार्किङ लट” शीर्षकमा राखेर सम्भव भएमा अन्य समयमा आदानप्रदानको अवसर सृजना गर्न सकिन्दू भनी जानकारी गराउने ।

❺ तालिमको आचारसंहिता

तालिम सम्पन्न गर्न हास्त्रो लागि के कस्तो आचारसंहिता बनाउनु पर्ला भनी सहभागीहरूलाई खुल्ला प्रश्न गरी आएका सुझावहरू न्युजप्रिन्टमा टिने र तालिमको दैनिक समय तालिका समेत सहभागीहरूबाट आएको सुझावका आधारमा टिप्पी तयार गरी सबैले देख्ने ठाउँमा राख्ने ।

सत्र २:

जेण्डर



शीर्षक : जेण्डर

उपशीर्षक : महिला र पुरुषविच प्राकृतिक फरक, जेण्डर

उद्देश्य : यस सत्रको अन्त्यसम्ममा,

- जेण्डर सम्बन्धी अवधारणागत् स्पष्टता अभिवृद्धि हुनेछ।
- महिला, पुरुष वा तेस्रो लिङ्गलाई छुट्याउने प्राकृतिक आधार र सामाजिक साँस्कृतिक आधारमा बनाइएका विभेदहरु छुट्याउन सक्नेछन्।

समय: ९० मिनेट

तालिम सामग्री : बालकको फोटो, महिला वा पुरुष भनी सहभागीले व्यक्त गरेका उत्तरहरुको सूची, हवाइट बोर्ड, न्युज प्रिन्ट, मार्कर, प्रस्तुतीकरणका स्लाईडहरु

विधि : प्रश्नोत्तर, खुल्ला छलफल

❸ सत्रको विस्तृत विवरण

- तालिमको शुरुमा लिङ्ग नछुट्टिने एउटा बच्चाको चित्र देखाएर त्यो चित्र बालक हो की बालिका हो भनी प्रश्न गर्ने
- चित्रमा सहभागीहरुले बालक वा बालिकाको चित्रका आधारमा व्याख्या गरेको बुँदाहरु टिप्पै छलफल गर्दै जाने
- महिला र पुरुषविच प्राकृतिक फरक जे जे छन् ती प्राकृतिक फरक हो र जे जस्ता फरक प्राकृतिक बाहेकका छन् ती सबै महिला र पुरुष छुट्याउनका लागि सामाजिक र साँस्कृतिक रूपमा तयार गरिएका आधारहरु हुन् भनी व्याख्या गर्ने
- परिचयका क्रममा सहभागीहरुले आफु महिला वा पुरुष किन हो भनी व्याख्या गरेको बुँदाहरु जुन सहभागी अभ्यास नं. १ मा उल्लेख गरिएको छ, त्यसलाई लिएर सहभागीहरुले दिएको आधार प्राकृतिक लिङ्ग वा जेण्डर के थियो भनी छलफल गर्ने। यदि परिचय फरक तरीकाले गरेको छ, भने तपाईं महिला हो वा पुरुष भन्ने प्रश्न सबै

सहभागीहरूलाई सोधी तालिका बनाउने वा सहभागीलाई तालिका बनाउन लगाउने, बुँदागत रूपमा टिप्पै जाने र आएका बुँदाहरूका आधारमा के कस्ता विशेषता प्राकृतिक हो र के के जेण्डर हो र किन भनी सामुहिक छलफल गर्ने

- जेण्डरको परिभाषा देखाएर सबैको समान बुझाइ विकासका लागि छलफल गर्ने
- प्राकृतिक लिङ्ग महिला र पुरुषलाई छुट्याउने आधार अर्थात् फरक हो भने जेण्डर सामाजिक वा साँस्कृतिक रूपमा महिला वा पुरुष वा तेस्रो लिङ्गीलाई छुट्याउन बनाएको सामाजिक मुल्यमान्यता, सोच वा आधार हो जसले महिला समानता, स्वतन्त्रता र सशक्तिकरणमा अवरोध सृजना गर्दछ, साथै यो विभेद हो भनी प्रष्ट पार्ने । यस प्रकारको विभेद महिला वा पुरुषलाई मात्र नभएर तेस्रो लिङ्गीलाई समेत हुन्छ भनी उदाहरणसहित प्रष्ट पारिदिने ।

४ सहभागिका लागि अभ्यासः १

सहभागीहरूले तपाईं महिला, पुरुष वा तेस्रो लिङ्गी के हो र किन भनी सोधिने प्रश्नको उत्तरमा दिन सक्ने संभावित उत्तरहरू :सहभागीले दिने यी उत्तरका आधारमा लैङ्गिकता शिर्षकको सत्रमा छलफल गर्नुहोस् ।

महिला: गहना, कुर्था सलवार लगाएको, कपाल लामो, नरम हाउभाउ, मातृत्व, बच्चा जन्माउन सक्ने, कपाल बाधेको, दयालु, आवाज सानो, मर्यादित, नाक छेडेको, दुध खुवाउन सक्ने गर्भाधान गर्न सक्ने, मेक अप गरेको छु, यौन अंग योनी छ, डिम्ब उत्पादन गर्न सक्ने, पाठेघर छ, लजाजु, शुसील, सरल, सुशिल, एक्स क्रोमोजोम आदी ।

पुरुषः कपाल काटेको, छोटो कपाल, एक्सवाइ क्रोमोजोम, निडर, आत्म विश्वास भएको, दाढी जुँगा आएको, आवाज टूलो, स्वतन्त्र, बलवान, कठोर, यौन अंग लिङ्ग छ, शुक्रकिट उत्पादन गर्न सक्ने, घरमुली, निर्णय लिन सक्ने, कठोर आदी ।

तेस्रो लिङ्गी: पहिचान, फरक हाउभाउ, फरक इच्छा, फरक चाहना ।

चित्र १: सत्र २ को छलफलका लागि केही बच्चाहरुको चित्र



❶ अध्ययन सामग्री

लैंगिकता (जेण्डर)

महिला र पुरुष जन्मदा जे जे फरक लिएर आएका हुन्छन् र उनीहरुको उमेर विकास क्रममा शरीरमा प्राकृतिक रूपमा जे जे फरक हुन्छन् ती महिला र पुरुषबीचका प्राकृतिक फरक हुन्। महिलाको योनी हुन्छ, डिम्ब उत्पादन गर्न सकिछन्, महिनावारी हुन्छ, गर्भधारण, बच्चा जन्माउन र स्तनपान गराउन सकिछन्। महिलासँग एक्स एक्स क्रोमोजोम हुन्छ। यसैराई पुरुषसँग लिङ्ग हुन्छ, पुरुष शुक्रकीट उत्पादन गर्न सक्छ, दाढ़ी जुँगा आउँछ। एक्स र वाई क्रोमोजोम उत्पादन तयार गर्दछ। माथि उल्लेखित महिला र पुरुषबीच देखिने फरक प्राकृतिक फरक हो जसलाई सेक्स पनि भनिन्छ। यो परिवर्तन हुँदैन।

राष्ट्रिय जेण्डर मास्टर प्रशिक्षक नेटवर्क (National Gender Masters Network, NGTN) ले जेण्डरको परिभाषा यसरी गरेको छ: “शारीरिक/जैविकबाहेक समाजले बनाएको सामाजिक सांस्कृतिकसित सम्बन्धित भएको र समाजले महिला/पुरुषलाई कस्तो किसिमको भूमिका, जिम्मेवार, अधिकार, स्रोतसाधन दिन्छ, तिनिहरुलाई कस्तो किसिमको मानसिकता र व्यवहारमा विकास गर्न सिकाउँछ, मूल्यमान्यतामा हुर्काउँछ, त्यो लैंगिक (जेण्डर) हो। यो समय, स्थान, वर्ग, जातजाति, समुदायअनुसार फरक हुन्छ।”


जेण्डर आफैमा महिला र पुरुष हैन यो त समाजले दिएको महिला र पुरुष वीचको सामाजिक, संस्कारगत मूल्य मान्यताको आधारमा छुट्याएको भिन्नता हो जुन समाजले चाँहदा राख्छ, र नचाँहदा परिवर्तन पनि गर्न सक्छ यो एउटा परिवर्तनशिल भूमिका हो । जन्मना साथ शारीरिक रूपमा हुने फरकपना भन्दा बाहेक अन्य सबै कुरा समाजले बनाएको हुन्छ जसलाई जेण्डर भनिन्छ । जेण्डर समाज र परिस्थिती अनुसार फरक-फरक हुने गर्दछ किनकि यो समाजबाट निर्मित हुन्छ । जेण्डर विभिन्न जातजातीमा पनि फरक हुन्छ । सेक्स जुनसुकै समाजमा पनि एकैनासको हुने गर्दछ किनकि यो प्रकृती प्रदत्त छ र परिवर्तनशिल छैन ।

सामाजिक र सांस्कृतिक आधारमा महिला, पुरुष र तेस्रो लिङ्गी छुट्याउन समाजले जे जस्ता आधारहरु तयार गरेको छ, त्यसलाई “जेण्डर अर्थात लैंगिकता” भनिन्छ । यो समाजले बनाएको हो, जुन परिवर्तनशिल हुन्छ यसलाई एक वाक्यमा भन्ने हो भने लैंगिकता भनेको सामाजिक सांस्कृतिक संरचनाले महिला, पुरुष र तेस्रो लिङ्गीलाई छुट्याउन गरेको परिभाषा हो भन्न सकिन्छ ।

जन्मको अवस्थादेखि बच्चालाई उसको लिङ्गको आधारमा केटा वा केटी अथवा पुरुष र महिलामा ढाल्न जुन सामाजिक र सांस्कृतिक प्रक्रिया शुरु हुन्छ, त्यसैलाई सामाजिकीकरण भनिन्छ । छोरीछोरालाई बोलिने भाषा, सांस्कृतिक व्यवहार, लगाईदिने पोशाक, दिने खेलौना, उनीहरुलाई दिइने कामको जिम्मेवारी जस्ता कुराहरुले उनीहरुको सामाजिकीकरण फरक फरक तरीकाले गरिदै लगिन्छ । जसमा परिवार र समाजमा रहेका अन्य विभिन्न सामाजिक संरचना यसमा संलग्न हुन्छन् । प्राकृतिक लिङ्ग र सामाजिक लिङ्ग, जेण्डर अर्थात् लैंगिकता विच फरक यहाँ छोटकरीमा उल्लेख गरिएको छ ।

प्राकृतिक लिंग (Sex)	लैंगिक (Gender)
<ul style="list-style-type: none"> ■ जैविक अथवा शारीरिक ■ शरीर र शरीरका अंगहरुसंग सम्बन्धित ■ प्राकृतिक ■ जन्मदेखि आएको वा प्राकृतिक रूपमा सृजित ■ सबै ठाउँ र समयमा उस्तै ■ सबै जातजाति, समुह, वर्गहरुमा पनि एउटै ■ परिवर्तन गर्न नसकिने 	<ul style="list-style-type: none"> ■ सामाजिक सांस्कृतिक संरचनाबाट सृजित ■ महिला पुरुषको भूमिका भूमिका, काम, गुण, जिम्मेवारी आदिलाई जनाउने ■ महिला वा पुरुषले यसो गर्नु, नगर्नु भन्ने समाजले बनाएका मुल्य मान्यताहरु ■ ठाउँ, समय, जाति, समाज आदि अनुसार फरक ■ एउटै घरमा समेत उस्तै नहुने ■ परिवर्तन गर्न सकिने

लैंडिंगक्टामा आधारित भूमिका



शीर्षक : लैंडिंगक्टामा आधारित भूमिका

उपशीर्षक : लैंडिंगक्टामा आधारित भूमिका

उद्देश्य : यस सत्रको अन्त्यसम्ममा,

- लैंडिंगक्टामा आधारित भूमिका, यसको प्रकार र यसबाट परेको असरका सम्बन्धमा स्पष्ट भएको हुनेछ ।

समय: ९० मिनेट

तालिम सामग्री : डकुमेन्ट्री, हवाइट बोर्ड, न्यूज प्रिन्ट, मार्कर, सहभागी अभ्यास फारम १,

विधि : डकुमेन्ट्री प्रदर्शन, खुल्ला छलफल, मस्तिष्क मन्थन, प्रश्नोत्तर, व्यक्तिगत, समुह अभ्यास, खुल्ला छलफल

❻ सत्रको विस्तृत विवरण

- तालिमको शुरुमा संयुक्त राष्ट्र संघले बनाएको “द इम्पोसिवल ड्रिम” नामक कार्टुन डकुमेन्ट्री देखाउने । सहजकर्ताले सत्र सञ्चालन पुर्व नै डकुमेन्ट्री देखाउनका लागि तयारी गर्ने । पहिला नै आफुसँग डकुमेन्ट्री छैन भने <http://www.youtube.com/watch?v=t2JBPBIFR2Y> लिंकमा गएर डकुमेन्ट्री तयार गरिराख्ने । यो डकुमेन्ट्री संयुक्त राष्ट्र संघले बनाएको कार्टुन डकुमेन्ट्री हो । यो ८ मिनेट ११ सेकेण्डको छ ।
- डकुमेन्ट्री हेरीसकेपश्चात सहभागीहरूलाई भखैरे हेरेको कार्टुन डकुमेन्ट्रीमा के थियो ? महिला र पुरुषले गर्ने काममा के फरक छ ? जागिर र घरको काम कस कसले गर्दछ ? कस्तो खालको काम कस्ते गर्दछ ? जागिर वा घरवाहिरको काम गर्ने महिला र पुरुषको जिम्मेवारीमा के फरक छ ? महिला र पुरुषले पाउने ज्यालामा फरक थियो ? जागिर र घरको कामको दोहोरो बोझले महिलाको व्यावसायिक काममा कति फरक

पर्दछ ? श्रीमान र श्रीमतीको सपनामा के फरक थियो ? के त्यो असंभव सपना थियो त ? भनी प्रश्न गरी छलफल गर्ने । सहभागीले दिएका बुँदा टिप्पै जाने । छलफल गर्ने ।

- डकुमेन्ट्री देखाउन संभव नभएका तालिमहरूमा महिला र पुरुषले गर्ने काममा के फरक छ ? जागिर र घरको काम कस कसले गर्दछ ? कस्तो खालको काम कसले गर्दछ ? जागिर वा घरवाहिरको काम गर्ने महिला र पुरुषको जिम्मेवारीमा के फरक छ ? महिला र पुरुषले पाउने ज्याला तथा सेवासुविधामा के फरक छ ? जागिर र घरको कामको दोहोरो बोझले महिलाको व्यावसायिक काममा कति फरक पर्दछ ? आर्थिक रूपमा केही गर्न चाहने महिलाहरूलाई पुरुषको तुलनामा कति सहज वा असहज अवस्था छ र किन भनी सहभागीहरूलाई सोचन समय दिने । सोचिसकेपछि आएका बुँदाहरु बोर्डमा टिप्पै जाने । अमिल्दा केही भएमा सम्बन्धित सहभागीहरुको स्वीकृति लिएर हटाउने । छलफल गर्ने ।
- सहभागीहरूलाई व्यक्तिगत रूपमा वा साना समुहमा महिला र पुरुषले गर्ने कामका आधारमा सहभागी अभ्यास नं. २ नमूनाको भैं कृयाकलाप फारम भरी ठूलो समुहमा अनुभव आदानप्रदान गर्न लगाउने । यो कृयाकलाप दुई तरिकाले गर्न सकिन्छ । पहिलो अभ्यास नं. २ क मा दिइएको फारम प्रयोग गरेर महिला वा पुरुषले गर्ने कृयाकलाप फारम व्यक्तिगत वा साना समुहमा छलफल गरी भर्न लगाउने । दोस्रो तरिका अभ्यास नं. २ ख मा दिइएको घडीको चित्र प्रयोग गरी विहान उठेदेखी राति नसुत्दासम्म गरिने विभिन्न कृयाकलापहरु सोही अनुसार आफुले गर्ने कामहरु समयतालिका अनुसार घडीको वरिपरी लेखेर तयार गर्न लगाउने ।
- छलफलका आधारमा महिला, पुरुष वा तेस्रो लिङ्गले गर्ने कामहरूलाई प्रमुख गरी तीन वटा भूमिका विभाजन गरेर हेर्न सकिन्छ । यसैले उनीहरुको आर्थिक सहभागिता, निर्णय प्रकृयामा सहभागिता र सशक्तिकरणमा भूमिका खेल्दछ, भनी उदाहरण दिएर प्रष्ट पार्ने । यही भूमिकाका कारण महिलाहरूलाई आर्थिक सशक्तिकरण र उद्यमशिलता प्रवर्धनमा समेत समस्या परिरहेको हुन्छ भनी सारांश बताउने ।

● सहभागीका लागि अभ्यासः २ (क)

व्यक्तिगत / सामूहिक अभ्यासका लागि कृयाकलाप फारम

कृयाकलाप	महिला	पुरुष
उत्पादन मुलक कामहरु		
कृषि		
आयथार्जन		
जागिर		
उद्यम, व्यवसाय, व्यापार		
अन्य		
पूर्नउत्पादक भूमिका		
खानेपानी		
घरेलु इन्धन		
खाना तयारी तथा खुवाउने		
बच्चा तथा बृद्धबृद्धहरुको स्याहारसुसार		
स्वास्थ्यसँग सम्बन्धित		
सरसफाई तथा मरम्मत संभार		
बजार		
अन्य		
सामाजिक भूमिका		
घरका सामाजिक कृयाकलापको निर्णय जस्तै विवाह, भोज, उत्सव		
सामुदायिक सहभागिता		
समुदायका निर्णय प्रकृयामा सहभागिता		
सामुदायिक पहिचान		
राजनीतिक दल, श्रम संगठन, उद्योगी व्यवसायीक संस्थामा उपस्थिती		
राजनीतिक दल, श्रम संगठन, उद्योगी व्यवसायीक संस्थामा निर्णयक भूमिका		
राज्यका निकायहरुका उपस्थिती तथा निर्णयक सहभागिता		
श्रम तथा रोजगारदातासँग सम्बन्धित संघ संस्थामा सहभागिता तथा नेतृत्व		

(यो हार्ड फ्रेमवर्कको सरलीकृत रूप हो)

सहभागीका लागि अभ्यासः २ (ख)
व्यक्तिगत/ सामूहिक अभ्यासका लागि फारम



● अध्ययन सामग्री

लैंगिकतामा आधारित भूमिका (Gender Role)

लैंगिकताका आधारमा महिला वा पुरुषलाई दिइने काम र जिम्मेवारीलाई लैंगिकतामा आधारित भूमिका भनिन्छ । महिलाले यो गर्ने पुरुषले त्यो गर्ने भनेर कतिपय काम र जिम्मेवारी समाजले छुट्याएको हुन्छ । जस्तै घरभित्रको काम महिलाले गर्नुपर्दछ भनिन्छ । कतिपय पुरुषहरु पनि घरभित्रको काम गर्न चाहन्छन्, आफ्ना परिवारलाई यस्ता घरको काममा सधाउन चाहन्छन् तर पनि सामाजिक संस्कार, मूल्य मान्यता आदिले गर्दा पुरुषहरुले खुलेर सहयोग गर्न सकिरहेका छैनन् । विशेषगरी उद्योग, प्रतिष्ठान, व्यापार,

व्यवसायमा सहभागी हुने भनेको घरका पुरुषहरु हुन् भन्ने मान्यता राखिन्छ । जागिर खाने, पैसा कमाउने, अर्थोपार्जन गर्ने भनेको महिलाको काम नै होइन भन्ने आधारमा व्याख्या गरिन्छ । घरदेखी देशसम्मका प्रमुख निर्णय गर्नुपर्ने महत्वपूर्ण छलफलमा महिलाले आफ्ना मत विचार राख्दा पनि पोथी बाँस्यो भनिन्छ । तेस्रो लिङ्गीका सवालमा त भन समाजले उनीहरुको पहिचानलाई नै स्वीकारगर्न सकिरहेको छैन साथै उनीहरुप्रति विभिन्न प्रकारका दुर्योगहार, विभेद र हिंसाहरु भईरहेका छन् । महिला, पुरुष वा तेस्रो लिङ्गीले गर्ने कामहरुलाई समाजले विभिन्न रूपमा विभाजन गरेको छ । लैंडिक भूमिकालाई निम्न तीन प्रकारमा विभाजन गरिएको पाइन्छ:

क) पूर्नउत्पादक भूमिका (Reproductive Role)

प्रत्यक्ष आर्थिक लाभ नहुने तर परिवार र समाज चलाउन दैनिक रूपमा गर्ने पर्ने कामहरु यस अन्तर्गत पर्दछन् । यस अन्तर्गत सामाजिक अर्थात बच्चा र बुढाबुढीको स्याहार सुसार गर्नु, खाना बनाउनु, खुवाउनु, पानी, दाउरा र घाँस ल्याउनु, बजार जानु, परिवारको स्वास्थ्यको हेरिचार, तथा अन्य सरसफाई तथा घरायसी कामहरु पर्दछन् । यस्ता कामहरु विशेषगरी महिलाहरु गर्ने गर्दछन् । यस्ता कामबाट प्रत्यक्ष आर्थिक लाभ हुँदैन । यसप्रकारको भूमिकाको महत्वपूर्ण देन रहेको हुन्छ । पूर्नउत्पादककार्यहरु व्यक्तिलाई बाँच्नको लागि नगरी नहुने काम हुन् । उत्पादक भूमिकामा प्रत्यक्ष आर्थिक लाभ हुन्छ । यस अन्तर्गतका काम, वस्तु तथा सेवाका उत्पादन घरका प्रयोगका लागि अथवा बेचिबिखन गर्नका लागि गरिन्छ, जस्तै: खेतबारीमा काम गर्नु, ज्याला मजदुरी, व्यापार, दाउरा बोक्नु, घरेलु उद्योग इत्यादि । कसलाई के काम गछौं भनि सोधियो भने जवाफ धेरै जसो उत्पादनमूलक कामसंग सम्बन्धित अथवा पैसा वा आय आर्जनसंग सम्बन्धित कामका जवाफ हुन्छ । कसैले तिम्रो श्रीमति के काम गर्दछिन भनेर सोधेमा यदी श्रीमती घरमा काम गरार्ने गरेका छन् भने उनीहरुको श्रीमानको एउटै जवाफ हुन्छ, केही पनि गर्दिनन् । तर वास्तविक रूपमा विहान उठेदेखि बेलुकी नसुतेसम्म महिलाले १२ देखि १८ घण्टा घरायसी काम गर्ने भएता पनि यस्ता काममा प्रत्यक्ष पैसा नआउने भएर त्यसको गणना नै गरिदैन । महिला तथा पुरुष दुवै उत्पादनमूलक काममा लागे पनि महिला पुरुष वीचको कामको विभाजन अनुसार उनीहरुका काम र जिम्मेवारी अलग अलग हुन्छन् । जस्तै: पुरुषले हलो जोत्ते, नोकरी गर्ने, व्यवसाय गर्ने, कारखानामा काम गर्ने, उद्योग व्यवसायको मालिक हुने गर्दछन भने महिलाले खेत रोप्ने, गोड्ने, वस्तुका स्याहार, कृषि, मजदुरी, सानो तिना कुटीर उद्योग, नोकरी आदि गर्दछन । उत्पादनमूलक काममा पनि जागिरका सिलसिलामा महिलाका लागि पदहरु फरक छन् जस्तै: रिसेप्सनिष्ट, नर्स, टाइपिष्ट, मोडेल,

मार्केटिंग आदि। महिलाका लागि निर्णायक तह, सम्मानित ठाउँ र पदहरुमा कम मात्र अवसर दिइन्छ। उत्पादनमूलक कामहरुमा महिलाहरुको सहभागिता कमी रहेका छ।

ख) उत्पादक भूमिका (Productive Role)

यस अन्तर्गत विशेषगरी आर्थिक आम्दानी हुने कामहरु पर्दछन्, जसमा प्रत्यक्ष आर्थिक लाभ हुन्छ। घरमा होस् वा बाहिर प्रत्यक्ष आम्दानी हुने कामहरु यसमा पर्दछन्। जस्तै पैसा कमाउने, उद्योग व्यवसाय गर्ने, व्यापार गर्ने, घरबाहिर जागीर गर्ने जस्ता कामहरु यसमा पर्दछन्। यस्ता काममा बढी भन्दा बढी पुरुषहरु सहभागी हुने गर्दछन्। जब के काम गाड्है भनि सोधिन्छ, तब जवाफ धेरैजसो उत्पादनमूलक कामसँग सम्बन्धित अथवा पैसा वा आय आर्जनसँग सम्बन्धित काम हुन्छ। महिला तथा पुरुष दुवै उत्पादनमूलक काममा लागे पनि महिला पुरुषबीच कामको विभाजनअनुसार उनीहरुको काम र जिम्मेवारी अलग अलग हुन्छन्। जस्तै: पुरुषले हलो जोत्ने, नोकरी गर्ने, व्यवसाय गर्ने, कारखानामा काम गर्ने गर्दछन् भने महिलाले खेत रोप्ने, गोदूने, बस्तुको स्याहार, कृषि मजदुरी, सानो तिना कुटीर उद्योग, नोकरी आदि गर्दछन्। उद्योग व्यवसायहरुसँग पनि बढी मात्रामा पुरुषहरुकै स्वामित्व र नाम जोडिएको हुन्छ। केही उद्योग व्यवसाय महिलाका नाममा भएता पनि कतिपय ती उद्योग व्यवसाय पुरुषसँग नै सम्बन्धित हुन्छन्। महिलाहरुले गरेका कतिपय राम्रा उद्योग, व्यापार तथा व्यवसायमा तुरन्तै समाजले विश्वास गरिहाल्दैन।

ग) सामुदायिक भूमिका (Community Role)

सामाजिक कामहरु, सामाजिक मान, मर्यादा र पदहरुसँग सम्बन्धित कामहरु यस अन्तर्गतका भूमिकामा पर्दछ। जस्तै: चाडपर्व, उत्सव, सामुदायिक विकासका कार्य, समूह तथा संगठनमा सहभागिता, स्थानीय राजनीतिका कार्य र अन्य सामाजिक कार्य, विभिन्न उद्योग व्यवसायहरुसँग सम्बन्धित संघ संस्थामा सहभागिताआदि। यस किसिमका कार्य समुदायका राजनीतिक, आर्थिक, सामाजिक, धर्मिक तथा सांस्कृतिक विकास

र सामूहिक संगठनका लागि आवश्यक छ। महिला र पुरुष दुवै सामुदायिक कार्यमा लागे पनि महिलाको सहभागिता न्युन रहेको छ। सहभागिता भएकामा पनि महिला र पुरुषका कामको विभाजन फरक फरक हुन्छ। जस्तै पद पाउनु, उपभोक्ता समिति अथवा कुनै प्रयोजनका लागि बनेका सामाजिक र सामुदायिक समिति आदिमा पद ग्रहण गर्नु आदि, जहा मान, प्रतिष्ठा अथवा कीहिलेकाही त्यस वापत पारिश्रमिक पाउनु इत्यादि व्यवस्था यस अन्तर्गत हुन्छ। यी कार्यमा प्राय पुरुषका अधिक संलग्नता हुन्छ। उद्योग प्रतिष्ठान

क्षेत्रमा पनि महिलाहरूको सहभागिता छ । घरेलू तथा साना उद्योग क्षेत्रमा त उल्लेख्य नै महिला उपस्थिति छ तर उद्योगी व्यवसायीको संघ संस्था तथा अन्य कहि कतै यो क्षेत्रको प्रतिनिधित्व गर्नुपर्दा पुरुष कै नाम आँउछ । यस प्रकारका भूमिकालाई सामुदायिक भूमिका पनि भनिन्छ । जहाँ महिला वा तेस्रो लिङ्गीको समेत सहभागिता न्युन छ । यस भूमिकालाई पनि दुई भागमा बाँडेर हेर्न सकिन्छ ।

सामुदायिक व्यवस्थापकिय भूमिका (Community Management Role)

सामुदायिक व्यवस्थापकिय भूमिका अन्तर्गत परिवार तथा समुदायको आवश्यकता परिपूर्तिका लागि गरिने काम जस्तै: चाडपर्व, उत्सव तथा सामुदायिक विकासका कार्य, समूह तथा संगठनमा सामाजिक उपस्थिती, राजनीतिमा सहभागिता तहको मात्र उपस्थिती आदि । महिला र पुरुष दुवै सामुदायिक कार्यमा लागे पनि त्यहाँ कामको विभाजन हुन्छ र निर्णयक भूमिकामा पुरुषहरूकै बाहुल्यता हुन्छ ।

सामुदायिक राजनीतिक भूमिका (Community Political Role)


सामुदायिक राजनीतिक भूमिका भन्नाले महिला, पुरुष वा तेस्रो लिङ्गीको त्यस्तो प्रकारको समुदाय तहको काम वा जिम्मेवारीहरू पर्दछन् जसमा उनीहरूको निर्णय तहमै उपस्थिती र निर्णय प्रकृयामा आफ्ना प्रस्ताव सहित सहमती वा असहमती व्यक्त गर्न सक्दछन् । सामुदायिक भूमिकाको चर्चा गर्दा कतिपय महिलाहरू घरपरिवारभन्दा बाहिर त गएका छन् तर ती सबैको उपस्थिती नामको मात्र छ र उनीहरूलाई नमुनाकारूपमा वा व्यवस्थापकिय कामकाजमा मात्र सहभागिता गराउने गरिएको हुन्छ । संख्यामा उनीहरूको उपस्थिती देखिएता पनि वास्तविक रूपमा उनीहरूले नीतिगत रूपमा आफ्ना सबालहरूलाई प्रस्ताव गर्न र निर्णय गर्न गराउन सक्दैनन् । उनीहरूको काम मात्र निर्णय प्रकृयामा टाउको हल्लाउने मात्र हुन्छ । कुनै निर्णय भएमा वा नभएका अवस्थामा उनीहरूले त्यसमा हस्तक्षेप गर्न सक्दैनन् । नेपालको ऐतिहासिक संविधानसभामा महिलाको सहभागिता ३३ प्रतिशत भए तापनि भूमिका भने सामुदायिक राजनीतिक तहको थिएन । त्यसैले सामुदायिक भूमिकालाई व्यवस्थापकिय र राजनीतिक गरी विभाजन गरिएको हो ।

समानता र मुलप्रवाहीकरणका लागि महिलाहरूलाई उत्पादक र सामुदायिक भूमिकामा उनीहरूको सहभागिता वढाउनु आवश्यक छ । अनी मात्र उनीहरूमा आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा विकास हुन सक्दछ । यदि त्यसो नगर्ने हो भने महिलाहरू अधिक समय पूर्नउत्पादक भूमिकामा लगाइएका कारण आर्थिक रूपमा कमजोर त हुन्छन नै उनीहरूको

व्यक्तित्व विकास, सामाजिक पहिचान समेत वन्न सबैन । उद्योग, व्यवसाय, उद्योगी व्यवसायीका संघ संस्थामा पनि महिला सहभागिताका विषयमा यी कुरा स्थाल गर्नु आवश्यक छ । महिलालाई पुनरुत्पादक भूमिकामा कम गर्ने प्रयास नगरी महिलालाई यति प्रतिशत ल्याउने भन्दै संख्यामा मात्र पुऱ्याउने प्रयास गरिएमा महिलालाई भन घरका र घरबाहिरका कार्यबोझ बढौन मात्र सक्दछ । वास्तविक र व्यवहारिक सामुदायिक भूमिकामा सहभागिता नहुन सक्दछ । विशेषगरी महिलाको समान विकासका लागि पूर्नरुत्पादक भूमिकामा महिलाको संलग्नताका कम गरिनुका साथै यस्ता भूमिकामा परिवारका सदस्यहको काय विभाजन हुनु आवश्यक देखिन्छ ।

सत्र ४:

पितृसत्ता



शीर्षक : पितृसत्ता

उपशीर्षक : पितृसत्ता, पितृसत्ताका नियन्त्रणका क्षेत्रहरु र पितृसत्तात्मक संस्थाहरु

उद्देश्य : यस सत्रको अन्त्यसम्ममा,

- पितृसत्ताका सम्बन्धमा समान बुझाई भई पितृसत्ताले नियन्त्रण गरेका क्षेत्र र पितृसत्तात्मक संस्थाहरुको पहिचान गर्न सक्नेछन् ।
- पितृसत्ताका कारण उद्योग प्रतिष्ठानमा महिलाको सहभागितामा परेको समस्याको सूची तयार गरी समाधानका सिफारिस तयार गर्न सक्नेछन् ।

समय: ४५ मिनेट

तालिम सामग्री: चित्र, हवाइट बोर्ड, मार्कर, न्यूज प्रिन्ट, प्रस्तुतीकरणका लागि स्लाइडहरु

विधि: चित्र प्रश्नोत्तर, खुल्ला छलफल, मष्टिष्ठक मन्थन, समुह छलफल

❸ सत्रको विस्तृत विवरण

- पुरुषले अद्वाउदै गरेको, पुरुषले नेतृत्व गर्दै गरेको, पुरुष छलफलमा सहभागी भएको, पुरुषले आर्थिक आर्जन हुने खालको कामधन्दा गर्दै गरेको, पुरुष कार्यालयमा काम गरेको, महिला घरभित्रको काम गर्दै गरेको, अधिकृतस्तरभन्दा तलको पदमा वा रिसेप्सनिष्ट जस्ता पदमा रहेर काम गर्दै गरेको केही चित्रहरु सहभागीहरुलाई ती चित्र देखाई चित्रमा के देख्नु भयो भनी खुल्ला छलफल गर्ने । चित्र नभएका अवस्थामा माथीको अवस्था व्याख्या गरी त्यसका आधारमा छलफल गर्ने ।
- छलफलबाट आएका बुँदाहरु हवाइट बोर्डमा टिप्पे जाने र छलफल पनि गर्दै जाने ।
- सहभागीहरुबाट व्यक्त विचारका आधारमा पितृसत्ता भनेको के हो भनी व्याख्या गरिदिने ।

- यसप्रकारको सोच तथा संरचनाले महिला वा पुरुषलाई के के क्षेत्रमा नियन्त्रण गर्दछ, भनी सहभागीलाई सोचनका लागि अनुरोध गरी केही समय सोचनका लागि उपलब्ध गराउने ।
- सहभागीहरुलाई आफुलाई लागेको विचार राख्न अनुरोध गरी सहभागीहरुबाट आएका सुभावहरु बोर्डमा टिच्चै जाने । टिप्पीसकेपश्चात केही नामिल्दा छन् भने छलफल गरी हटाउने । छलफलमा थप प्रष्टताका लागि केही व्याख्या गर्नुपर्ने भए व्याख्या गर्ने । पितृसत्ताले घर समाजदेखि उद्योग, प्रतिष्ठान, व्यवसाय र आर्थिक क्षेत्रमा कसरी नियन्त्रण गरी आर्थिक स्वतन्त्रता, आर्थिक प्रगति, समान अवसर, समान पारिश्रमिक र समान सेवासुविधा तथा लाभमा असर पुऱ्याउँछ, भनी स्पष्ट पार्ने ।
- पितृसत्तात्मक संस्थाहरु घर/परिवार, धर्म तथा संस्कृति, कानुनी व्यवस्था, राजनैतिक व्यवस्था तथा संस्थाहरु, संचार माध्यम र राज्यलाई मेटा कार्डमा लेखेर राख्ने । मेटा कार्डको संख्या अनुसार सहभागीहरुलाई विभिन्न समुहमा विभाजन गरी ती पितृसत्तात्मक संस्थाहरु लेखिएका एक एक मेटाकार्ड दिएर मेटा कार्डमा लेखिएका संस्थाहरु किन पितृसत्तात्मक हुन् भनी आफ्ना आफ्ना विचार लेख्न न्युज प्रिन्टमा लेख्न लगाउने । सबै समुहले लेखिसकेपश्चात ठुलो समुहमा प्रस्तुति गर्न लगाई प्रत्येक पितृसत्तात्मक संस्थाको सम्बन्धमा छलफल गर्ने, त्यस्ता पितृसत्तात्मक संस्थाहरुलाई कसरी परिवर्तन गर्न सकिन्दू ? के पितृसत्तात्मक सोचका कारण उद्योग प्रतिष्ठान तथा व्यवसायमा पनि महिलाहरुलाई नियन्त्रण गर्न सक्दछ ? यदी त्यस्तो भएमा कसरी त्यस प्रकारको सोचमा परिवर्तन ल्याउन सकिन्दू भनी छलफल गर्ने र सत्रको अन्तमा पितृसत्ताले समाजका सबै जसो संस्थाहरुलाई असर गरेको छ, जसमा सबै संघसंस्था, व्ययवसाय, उद्योग, प्रतिष्ठानहरु पनि पर्दछन् भन्ने सारांशसहित सत्र अन्त्य गर्ने ।

अध्ययन सामग्री

◀ पितृसत्ता

पुरुष प्रधान अर्थात् पुरुषको वर्चश्व रहने गरी गरिएका हरेक काम, व्यवहार र नियमहरु तथा पुरुषको शासनलाई पितृसत्ता भनिन्छ । पितृसत्ताको संरचनाले पुरुषलाई स्रोतसाधन लगायतका सबै कुरामाथिको पहुँच र नियन्त्रणको अधिकार दिएको हुन्छ । कतिपय घरभित्र र घरबाहिरका स्रोतसाधनमा महिलाको पहुँच भएता पनि त्यसमा नियन्त्रण वा निर्णय गर्ने, स्विकृति दिने काम पुरुषहरुकै हुन्छ । कतिपय उद्योग प्रतिष्ठानहरु महिलाले नै सञ्चालन गरेको भएतापनि त्यसको अन्तिम निर्णायक अधिकार सम्बन्धित घरका पुरुषहरुको नै भएको अवस्था पनि छ ।

पारिवारिक, सामाजिक, साँस्कृतिक, धार्मिक, राजनीतिक आदि संरचनाहरुमा पुरुषहरुको वर्चश्व नै पितृसत्ता हो, जहाँ महिला सँैयै शोषित भएका हुन्छन् । पितृसत्तामा सम्पत्ति (अंश) र वंशको उत्तराधिकारी छोरा अर्थात् पुरुष हुने गर्दछ र उसैको अधिनमा परिवार चल्ने गर्दछ । पितृसत्ताका कारण महिलाजन्मदेखि मृत्यु नहुँदासम्म कुनै न कुनै रूपमा पुरुषको अधिनमा हुन्छन् । जन्मदा बाबुको, विहेपश्चात पतिको, पतिको मृत्युपश्चात छोराको अधिन र रखनखटनमा रहनुपर्ने सामाजिक साँस्कृतिक अभ्यास पितृसत्ताको असर हो । पितृसत्ताले महिलाको शरीर तथा अन्य विभिन्न क्षेत्रहरुमा नियन्त्रण गरी महिलालाई सँैयै पुरुषप्रति परनिर्भर बनाउँदछ । यसरी नियन्त्रण गर्ने क्षेत्रहरुमा आर्थिक एक प्रमुख रहेको हुन्छ । घरपरिवार वा समाजका सबैजसो आर्थिक निर्णय प्रकृया परिवार वा पुरुषहरुबाट हुने गरेको अवस्था छ । पितृसत्ताको संरचनामा महिलाहरु आफै पनि हुन सक्छन् तर सो संरचनालाई आफैले पनि पालना गरेको कुरा सम्बन्धित महिला वा पुरुष आफैलाई थाहा नभएको पनि हुन सक्छ ।

पितृसत्ताका नियन्त्रणका क्षेत्रहरु

परिचय : महिलाहरुको परिचय पुरुषका आधारमा बनाइन्छ । जन्मदा र माझीमा हुँदा बाबुको नाममा र विवाह भएपश्चात पतिको नाम थरबाट महिलाहरुको परिचय तयार गरिन्छ । कतिपय उद्योगी व्यापारी र प्रतिष्ठित महिलाहरुलाई समेत उनीहरुका बाबु वा श्रीमानको नामसँग जोडेर मात्र परिचय तयार गरिन्छ । कति संघर्ष गरेर स्थापित हुनुभएका महिलाहरुको पनि आफैनै स्थान र परिचय हुनुपर्नेमा समाजले जहिले पनि महिलाहरुलाई पुरुषसँग मात्र जोडेर हेर्ने गरेको सामाजिक अवस्था विद्यमान छ ।

सोचाई : महिला कमजोर हुन्, महिलाहरु केही गर्न सक्दैनन्, महिला घर बाहिर जानु हुदैन्, महिला जान्ने भए घर बिग्रिन्छ, जस्ता दरिद्र मानसिकताको विकास पितृसत्ताले नै गराएको हो । अभ अर्थिक सबालमा उद्योग प्रतिष्ठानहरुमा सहभागिता र नेतृत्व गर्ने सबालमा त समाजले महिलामाथी विश्वास तयार गर्न अभ केही समय नै लाग्ने अवस्था छ । यद्यपी थुपै महिला उद्यमी, व्यापारी, व्यवसायी महिलाहरु समाजमा हुनुहुन्छ तर पितृसत्तात्मक समाजले यसको मुल्यांकन गर्न भुलिरहेको हुन्छ ।

घुमफिर तथा हिड्डल : पितृसत्ताले महिलाको घुमफिर तथा हिड्डलमा नियन्त्रण गर्दछ । घरवाहिर जाँदा आफुभन्दा सानै भएपनि पुरुष सदस्यलाई लिएर जानुपर्ने, पुरुषको स्वीकृति चाहिने, यहाँ जान हुने जान नहुने, यतिवेला जान हुने नहुने जस्ता विभिन्न सामाजिक मूल्यमान्यता तय गरिएको छ । यसकै कारण महिलाहरूलाई घरवाहिरका आर्थिक कृयाकलापमा अधोषित बन्देज लाग्दछ । जागिर खान, आर्थिक उपार्जनका कामकाज, उद्योग व्यवसाय गर्न समेत समस्या हुन्छ । भनिन्छ महिलालाई प्रत्येक दिन घाम आउनु अगाडी सम्म र घाम अस्ताउनु अगाडी नै परिवारमा कर्फ्यु लाग्दछ ।

श्रम : महिलाले गर्ने काम समाजले निर्धारण गरेको छ । उनीहरूको क्षमता र योग्यता भन्दा पनि यो काम महिलाले र यो काम पुरुषले गर्ने भनी विभाजन गरिएको छ । आर्थिक लाभ नहुने वा कम पारिश्रमिक हुने कामहरू महिलाको काममा पर्दछ । बराबर श्रम गरेर पनि महिला र पुरुषले बराबर ज्याला पाउँदैनन् । बराबर काम गर्दासमेत महिला कमजोर छन् भन्ने मानसिकता स्थापित गरी उनीहरू पुरुषसरह काम गर्ने सक्दैनन् भन्ने मान्यता पितृसत्ताले स्थापित गराउने प्रयास गरेको छ । रोजगारी वा कामका क्षेत्रमा पनि सेवामुखी र सहयोगी काममा महिलाहरूको हो भन्ने मान्यता राखिन्छ । श्रमिकका हकअधिकारका लागि काम गर्ने श्रमिक संघ संस्थाहरूमा समेत महिलाको सहभागिता छैन । श्रम क्षेत्रमा महिला भएकै कारण हिंसाको शिकार हुनु परेको अवस्था छ ।

सामाजिक : महिलाहरूलाई घरवाहिरको सामाजिक कामकाजमा सहभागी हुनबाट पितृसत्ताले रोकदछ । सामाजिक निर्णय प्रकृयामा महिलाको उपस्थितिलाई त्यति मान्यता दिईन, जसका कारण महिला घरभित्र सीमित हुन पुग्दछन् । पितृसत्ता महिलालाई घरमा मात्र सीमित गरी घरवाहिरको संसारसँग सम्पर्क हुनबाट रोकन चाहन्छ ।

आर्थिक : महिलाहरूले आर्थिकआर्जन गर्ने प्रत्येक आर्थिक लाभ हुने काम गर्नबाट महिलालाई रोकदछ । आर्थिक आर्जन तथा त्यसको उपयोग गर्न पितृसत्ताले महिलाहरूलाई नियन्त्रण गर्दछ । यसैका कारण सानो तिना किनमेल, सट्टापट्टा समेत पुरुषविना महिलाले गर्न पाउँदैनन् र सम्पत्तिमाथिको नियन्त्रण पनि गुमाउन पुग्दछन् । सम्पत्तिमाथीको अधिकार नभएपछि कुनै पनि प्रकारको उद्योग, व्यवसाय वा व्यापार शुरु गर्नुपर्ने भएमा स्वविवेक वा स्वयोजनामा गर्न सक्दैनन् । पुरुषकै योजना र अन्तिम स्विकृति नहुँदासम्म महिलाहरू आर्थिक कृयाकलाप गर्ने सक्दैनन् । एउटै परिवारका सदस्य भएर तथा एउटै आमाका सन्तान भएता पनि महिलालाई पैत्रिक सम्पत्तिमा समान अधिकारबाट बच्चित गरिन्छ । महिलाहरूले साना वा ठुला स्वआर्जनका कृयाकलाप गर्न क्षमतावान भएका पनि परिवारले विश्वास गर्दैन । यसका साथै समाजले पनि सहज रूपमा लिईन । घरपरिवारका चल अचल सम्पत्ति किनमेल, सट्टापट्टा गर्नुपरेमा महिलाहरूलाई अधिकार हुँदैन । महिला आफैले लगाउने गहनाको किनवेच वा सट्टापट्टा गर्नुपरेमा गर्नुपरेमा समेत महिलाको स्वनिर्णय लागु हुँदैन ।

शारीरिक : महिलाको आफ्नै शरीरमा महिलाको आफ्नो अधिकार छैन । विशेषगरी विवाह गरेपछि महिलाको शरीरमा समेत पुरुषको अधिकारका रूपमा व्याख्या गरिन्छ । यसैका नतिजास्वरूप घरमा र सार्वजनिक स्थलमा समेत पुरुषहरु महिलाको शरीरमा आक्रमण वा दूर्व्यवहार गर्न उत्साहित हुन्छन् । यस्तै मान्यताका कारण कारण महिलामाथि हुने हिंसालाई बढवा दिन्छ । महिलाका शरिरलाई विवाहका नाममा दान दिने सँस्कृति समाजमा विद्यमान छ । कन्यादानका नाममा कोही महिलाको शरिर लिन्छन् त कोही दिन्छन् । यस्तै मान्यताका कारण महिलाले आफ्नै शरिरसँग जोडिएका कतिपय निर्णय समेत आफै गर्न सकिदनन् ।

प्रजनन र यौनिकता : पितृसत्ताले महिलालाई नियन्त्रण गर्ने विभिन्न क्षेत्रहरुमध्ये प्रजनन र यौनिकता पनि हो । यौन व्यवहार पुरुषको मनोरञ्जनका रूपमा व्याख्या गरिनु, महिलाको यौन व्यवहारमा पुरुषको नियन्त्रण हुनु, यौन व्यवहार पुरुषले चाहेअनुसार र चाहेको समयमा हुनुपर्दछ, भन्ने मान्यता राखिनु, कति बच्चा जन्माउने, कहिले जन्माउने, कति फरकमा जन्माउने, कुन परिवार नियोजनको साधन प्रयोग गर्ने जस्ता विषयहरुमा पुरुषको नियन्त्रण हुनु पितृसत्ताकै कारण हो ।

अधिकारकर्मीहरुका अनुसार पितृसत्ताले महिलालाई नियन्त्रण गर्ने क्षेत्रहरु ७ शा : शरीर, सम्पत्ति, श्रम, सहभागिता, स्वतन्त्रता, सत्ता र सम्मान हो र यसैका आधारमा शोषण र हिंसा गरिन्छन् । भनी व्याख्या गरेका छन् । पितृसत्तालाई विरोध गर्ने भनेको मातृसत्ता त्याउने भनेको होइन । अहिले पितृसत्ताले नियन्त्रण गरेका क्षेत्रमा मातृसत्ताले नियन्त्रण गरेस् भन्ने पनि होइन । एउटा असमानता, विभेद र अन्यायको अन्त्य गरेर आर्को असमानता, विभेद र अन्यायको शुरु गर्ने भन्ने हुदै होइन । पितृसत्ताको विरोध गर्नु भनेको समानता, शान्ति र सम्मान सृजना गर्ने हो ।

पितृसत्ताले महिलाका अरु क्षेत्रहरुजस्तै आर्थिक क्षेत्रमा पनि नियन्त्रण गरेका कारण महिलाहरु आर्थिक रूपमा सबल हुन सकेका छैनन् । पैत्रिक सम्पत्तिमा समान अधिकार नहुनु, रोजगारीको समान अवसर नहुनु, उद्योग प्रतिष्ठानको सञ्चालनमा सहजता नहुने जस्ता विभिन्न खालका समस्याहरु हुने गर्दछ । घरवाहिर पनि महिलाले केही गर्न सक्नेछन् वा आर्थिक उपार्जन, उद्योग व्यवसाय सञ्चालन गर्न सक्नेछन् भन्ने विश्वास पितृसत्ताकै कारण नभएकाले यस क्षेत्रमा महिलाहरुको सहभागिता कम हुन नसकेको हो ।

पितृसत्तालाई संस्थागत गर्ने निकायहरु

घर/परिवार : महिला वा पुरुषको सामाजिकीकरण हुने पहिलो संस्था परिवार हो । छोराछोरीको जन्मदेखी नै घरपरिवारले छोरालाई प्राथमिकता दिन्छ । छोरा बलवान हो छोरी कमजोर हो भन्ने मान्यताको विकास गर्दछ । महिला वा पुरुषले घरपरिवारबाट गरिएको पितृसत्तात्मक सामाजिकीकरणको असर भुल्न सक्नेनन् जसका कारण गलत सामाजिकीकरण पनि सही हो भन्ने आधारमा अभ्यास गर्दछन् ।

धर्म तथा संस्कृति : धर्म तथा संस्कृति पितृसत्तालाई संस्थागत गर्ने आर्को निकाय हो । सबैजसो धर्मका अधिकांश अभ्यासहरुले पुरुषलाई नै प्राथमिकता दिएको छ । धार्मिक तथा साँस्कृतिक अभ्यासहरु, धर्मग्रन्थहरु र किम्बदन्तीहरुले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा प्रस्तुत गर्दछ । हिन्दू धर्ममा महिलाले गिता पाठ गर्न नहुने, पितृ श्राद्ध गर्न नहुने, कुल पुजा गर्न नहुने यसका केही उदाहरण हुन् ।


कानुनी व्यवस्था : कानुनले सबै नागरिकको अधिकारको सुरक्षा गर्नुका साथै अन्याय र विभेदका शिकार भएका नागरिकहरुलाई न्याय प्रदान गर्नुपर्दछ । जनउत्तरदायी राज्यको एउटा आधार समान कानुनी व्यवस्था र स्वतन्त्र न्याय प्रणाली हो तर कतिपय कानुनी व्यवस्थाले नै महिला र पुरुषहरुमा विभेदकारी व्यवस्था गरेको पनि हुन्छ । कानुनी रूपमै महिलामाथी कतिपय विभेदकारी व्यवस्था गरिएका हुन्छन् । नेपालका पनि कतिपय कानुनी व्यवस्था महिला समानताका हिसावले विभेदकारी छन् । न्यायलयका न्यायिकाहरुको पुरुषवादी सोचका कारण कतिपय महिलासँग सम्बन्धित मुद्दाहरुमा समयमा नै र समानताको आधारभूत सिद्धान्त तथा मुल्यमान्यता विपरित कतिपय फैसला गर्ने गर्दछन् । महिलासँग सम्बन्धित मुद्दाहरुलाई गहन रूपमा नलिने गरिन्छ । समग्रमा कानुनी व्यवस्था र न्याय प्रणाली महिला र पुरुष दुवैलाई सम्मान गर्ने र समानता कायम गर्ने खालको छैन । जसले उल्टै पितृसत्तालाई नै बढवा दिइरहेको हुन्छ ।

राजनैतिक व्यवस्था तथा संस्थाहरु : सामाजिक संरचना तथा अभ्यासको प्रत्यक्ष प्रभाव समाजका सबै क्षेत्रमा परेको हुन्छ । राजनीति तथा राजनैतिक संस्था र व्यवस्थाहरुमा पितृसत्ताको प्रभाव प्रत्यक्ष छ । आजपनि सबै राजनीतिक व्यवस्था तथा संरचनाहरुमा पुरुषकै नेतृत्व छ । एकाइसौं शताब्दीमा आइपुरुदा पनि राजनीतिक व्यवस्था र संस्थाहरुमा महिलाका सवालको मुल्प्रवाहीकरण र समान सहभागिताको सहजता हुन सकेको छैन । महिलामैत्री नीति तथा कार्यक्रमका लागि आवश्यक नीतिगत सम्बोधन हुन सकेको अवस्था छैन ।

सञ्चार माध्यम : नेपाली सञ्चार माध्यमहरुमा पनि पितृसत्ताको प्रभाव छ । नेपाली सञ्चार माध्यममा पुरुषकै प्रमुख सहभागिता रहनु, महिलाहरुको सहभागिता कम हुनु र लैङ्गिकता सम्बन्धी सवालहरुमा संवेदनशिलता नहुनुका कारण सञ्चार माध्यमले जानी नजानी पितृसत्ताकै प्रवर्धन गरिरहेको अवस्था रहेको छ । सञ्चार माध्यममा लैङ्गिक सवालहरुले स्थान नै पाँउदैन, स्थान पाएका अवस्थामा पनि त्यस्ता त्यस्ता विषयवस्तुले पितृसत्तात्मक व्यवस्था र लैङ्गिक विभेदकारी संरचना र सम्बन्धहरुलाई प्रश्न गर्न सकिरहेको हुदैन ।

राज्य : पितृसत्ताको असर सिंगो राज्यमा पनि परिरहेको हुन्छ । त्यसको प्रत्यक्ष असर राज्यको प्रतिवद्धता, नीति निर्माण र भएका व्यवस्थाहरुको कार्यान्वयनमा देखिरहेको हुन्छ । राज्यले सबैका लागि समान व्यवहार गर्नुपर्ने भएता पनि महिलाका सम्बन्धमा विभेदकारी नीति कायम राख्ने तथा उनीहरुका लागि स्रोत साधनहरुको विनियोजनमा कन्जुस्याँइ भईरहेको हुन्छ ।

लैंडिंग समता र समानता



शीर्षक : लैंडिंग समता र समानता

उपशीर्षक : लैंडिंग समता, समानता, सकारात्मक विभेद

उद्देश्य: यस सत्रको अन्त्यसम्म मा सहभागीहरुले,

- समानता र समताको अर्थ बताउन सक्नेछन्
- समताका लागि भएका प्रयासहरु र सकारात्मक विभेदका उदाहरणहरुको सुची तयार गर्न सक्नेछन्

समय: ६० मिनेट





तालिम सामग्री : हवाइट बोर्ड, न्युज प्रिन्ट पेपर, मार्कर

विधि : मस्तिष्क मन्थन, समुह छलफल

❸ सत्रको विस्तृत विवरण

- समता र समानता भल्क्ने चित्र देखाउने,
- चित्रमा के देखियो भनेर प्रश्न गर्ने,
- चित्रका आधारमा समानता र समता भनेको के रहेछ भनेर प्रश्न गर्ने तथा सोच्नका लागि समय दिने,
- सहभागीका विचार सेतो पाटीमा टिच्चै जाने,
- अमिल्दो, असान्दर्भिक विचार भएमा चिन्ह लगाउने,
- नयाँ विचार आउन छोडेपछि अमिल्दो र असान्दर्भिक विचारका सम्बन्धमा सम्बन्धित सहभागीसंग प्रष्ट पार्न अनुरोध गर्ने,
- विषयसंग मिल्ने भएमा राख्ने र नमिल्ने नै रहेछ भने सम्बन्धित सहभागीको अनुमति लिएर हटाईदिने,
- सहजकर्ताले समानता र समताका बारेमा थप उदाहरण दिएर प्रष्ट पार्ने

निजी क्षेत्रका लागि लैंड्रिक समानता सम्बन्धी
तालिम पुस्तिका



- समानता साध्य हो जहाँ हामी पुग्नु छ भने समता साध्यसम्म पुग्ने साधन, माध्यम वा बाटो हो भनेर निचोड बताउने,
- महिलाहरुको अवस्था पनि पुरुषको समान नहुँदासम्मका लागि महिलाहरुका लागि वा पछाडी पारिएका समुदायका महिला, पुरुष वा तेस्रो लिङ्गीका लागि गरिएका व्यवस्थाहरु सकारात्मक विभेद हुन् भनी व्याख्या गर्ने
- भट्ट हेर्दा यस प्रकारको व्यवस्था विभेदकारी जस्तो देखिन्छ, किनकी निश्चित रूपमा कसैका लागि मात्र सुविधा दिइएको हुन्छ, तर यस प्रकारको व्यवस्थाले सामाजिक न्याय र समानता ल्याउन मद्दत गर्दछ भनी व्याख्या गरिदिने
- यसपश्चात सत्रको दोस्रो चरणमा सहभागीलाई तीन समुहमा विभाजन गर्ने,
- सरकार, गैर सरकारी संस्था तथा निजी क्षेत्रले महिलाहरुका लागि गरेका समता र सकारात्मक विभेदका प्रयासहरु के के छन् भनेर प्रश्न राख्ने,
- समुह छलफलका लागि २० मिनेट समय दिने,
- छलफलबाट आएका कुराहरु प्रस्तुत गर्न लगाउने र सहभागीहरुको समान बुझाइका लागि खुल्ला छलफल गर्ने गराउने र अन्त्यमा सत्रको निष्कर्षका साथ सत्र अन्त्य गर्ने

⌚ समानता र समता

समानता हुनु भनेको सबैले सबै कुराहरु बराबरी प्राप्त गर्नु हो । समानता भनेको बराबरी हो । समानताको मनसाय पनि बराबरी नै हो । समानतामा कुनै पनि व्यक्तिलाई जाति, लिङ्ग, धर्म, वर्ण वा अन्य कुनै पनि आधारमा भेदभाव नगरी समान दृष्टिले हेरिन्छ ।

समानता र समता शब्द एउटै जस्तो लागेता पनि यी दुवै शब्दको फरक अर्थ रहेको हुन्छ । समतामा जो असमान स्थितिमा रहेका छन्, उनीहरुलाई अलग थप सुविधा र विशेष उपाय गरिएको हुन्छ । समता भन्नाले असमान अवस्थामा रहेकाहरुको क्षमतालाई ध्यानमा राखि समान रूपमा सक्षम वनाउनको लागि गरिने व्यवहार तथा विशेष उपाय हो । समानता र समता यी दुवैले अन्त्वगत्वा समानताको नै कुरा गर्दछ । समानता लक्ष्य हो भने समता त्यसको माध्यम अथवा साधन हो । त्यसकारण यिनीहरु एक अर्कामा सम्बन्धित छन् । यिनीहरु एक अर्काबाट अलग रहन सक्दैन ।

झटट हेर्दा रोजगारी, उद्योग, व्यवसायहरुमा कसैलाई कुनै प्रकारको रोकतोक छैन । सबै स्वतन्त्र छन् । विभिन्न संघ संस्था तथा निजी क्षेत्रका संस्थाहरु, श्रम युनियनहरुमा सदस्यता प्राप्त गर्न, कार्यसमितिमा आउन, नेतृत्व गर्नका लागि विधानमा नै स्पष्ट रूपमा सबै समुह, वर्ग, जाति, लिङ्गका लागि समान व्यवस्था गरिएको छ । यो समानता हो । महिला र पुरुषलाई लिंगको आधारमा भेदभाव नगरी समान दृष्टिले हरेक कुराको अधिकार अवसर प्राप्त हुनु तथा व्यवहार गरिनु लैङ्गिक समानता हो ।

महिला र पुरुषको अवस्था, स्तर, सक्षमता, पहुंच र नियन्त्रण एकदमै फरक रहेको कुरा हामी सबैको माझ छर्लङ्ग छ । यो परिप्रेक्षमा यदि हामीले लाभहरु दुवैलाई समान रूपमा पुन्याउन चाहेमा त्यसको लागि लगानी तथा वितरण पनि यो असमान स्थितिलाई ध्यानमा राखेर भिन्न समूहको लागि भिन्न तरिकाले गर्नु पर्दछ । जस्तै : उद्योग प्रतिष्ठान स्थापना तथा आय आर्जनको कार्यक्रम संचालन गरिएमा त्यसको फाइदा महिलाहरुलाई भन्दा पुरुषहरुलाई स्वत बढी पुरदछ । समाज पितृसत्तात्मक भएको र स्रोत साधन तथा निर्णय प्रकृयामा पुरुषहरुकै बाहुल्यता भएकाले यस्तो भएको हो । त्यसैले समतामा आधारित भएर समुदायको आर्थिक अवस्थालाई सुधार गर्ने हो भने महिलाहरुको लागि पनि विशेष

व्यवस्था गर्नु पर्दछ, जसले गर्दा फाइदा दुवैमा वरावर पुगोस र समानताको लक्ष्यतिर उन्मुख हुने अवस्थाको सृजना होस् । एउटै भांडामा कुकुर र सारसलाई खानेकुरा खान दिइयो भने दुवैले खान सक्ने अवस्था हुदैन फलस्वरूप जसले खान सक्छ, उसले मात्र पेट भर्दछ । महिला र पुरुषलाई संगै प्रतिष्पर्धा गरायौ भने अवस्य पनि पुरुषले जित्ने सम्भावना धेरै हुन्छ, किनकी महिलाहरु पुनर्डत्यादक कामबाट थिचिएका हुन्छन् । उनीहरुको सामाजिकीकरण प्रकृया नै फरक रहेको हुन्छ । वास्तवमा जसले जसरी व्यवस्था गर्दा प्राप्त गर्न सक्दछ, त्यसरी व्यवस्था गर्नु समता हो । समानताको उद्देश्यमा पुग्न समता साधन मात्र हो । निश्चित समयपश्चात समताको अवस्था अन्त्य हुन्छ । समता सधैभरी नरहन पनि सक्दछ । साधारण अवस्था र व्यवस्थाबाट समानता प्राप्तिमा समस्या देखिएमा त्यस्तो अवस्थामा समताको व्यवस्था गरिन्छ ।

एउटै तालबाट बाघ र बाखाले पानी खाएमा त्यो पानीको श्रोतको फाईदा बाखालेभन्दा बढि बाघले लिन्छ । यस अवस्थामा बाखाका लागि विशेष व्यवस्था गरेर खान सक्ने अवस्था सृजना गर्नु समता हो । एउटै दौडमा १० वर्षको केटा र २० वर्षको युवालाई साथै दौडाए २० वर्षको युवाले जित्ने संभावना बढि हुन्छ । दौड प्रतियोगिता गर्दा फरक फरक उमेर अवस्था र दक्षतालाई ख्याल गरेर फरक फरक प्रतियोगिता गर्नु वा दश वर्षको वच्चाका लागि विशेष सहलियत वा छुट दिनु समता हो । यस्तै समताको अर्को उदाहरण पनि दिन सकिन्छ, कि अपांग र सपांगलाई सँगै एकै प्रकारको दौडमा सहभागी गराएमा सपांगले दौड जित्दछ । छोरा र छोरीमध्ये एक सन्तान एकदम तिक्ष्ण बुद्धिको छ र अर्को अलि कमजोरी छ, भने कमजोर सन्तानलाई द्युशन वा थप पढ्ने समयको व्यवस्था गर्नुपर्ने हुन्छ । यो समता हो । कमजोर पक्षलाई समानतामा पुग्नका लागि प्रयोग गरिने बाटो नै समता हो ।

नेपालमा महिलाहरूका लागि गरिएका सकारात्मक विभेदहरू:

महिला सशक्तिकरणका लागि गरिएका केहि विशेष व्यवस्थाहरु जुन महिला र पुरुष समानताको आँखाले हेर्दा असमानता र विभेद जस्तो देखिन्छ । यस्ता व्यवस्था पुरुषहरूका लागि विभेद व्यवस्था नै भएता पनि महिलाका लागि गरिएका समता र अन्तिम लक्ष्य समानता भएकाले सकारात्मक विभेद मानिन्छ । यस्ता सकारात्मक विभेदहरु समताको एउटा प्रयासका रूपमा लिने गरिन्छ । राज्य र विभिन्न निकायहरूले महिलाहरूको सशक्तिकरणका लागि केहि सकारात्मक विभेदहरुको पनि व्यवस्था गरेको पाइन्छ । सामाजिकीकरण र लामो समयदेखि सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक लगायतका


अवसरहरुवाट वन्चित महिलाहरुलाई पनि मुलप्रवाहमा ल्याउनका लागि उनीहरुलाई केहि प्राथमिकता दिनै पर्दछ । यदि त्यसो भएन भने श्रोतसाधन र अवसरमा तिनै व्यक्तिहरुको हात हुन्छ, जोसंग शक्ति र धन छ । समाजमा लामो समयदेखि दोश्रो दर्जाका रूपमा रहेका महिलासंग न त निर्णय शक्ति छ, न आर्थिक बल नै छ । आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्ता पुरा गर्न तथा लैंगिक समानताका लागि महिलाका लागि गरिएका यी प्रयास सकारात्मक विभेदका रूपमा लिन सकिन्छ ।

सकारात्मक विभेद महिलाका सम्बन्धमा किन आवश्यक छ, भन्ने प्रश्न पनि उठ्न सक्छ । सरसरी हेर्दा पुरुष माथि अन्याय गरिएको जस्तो लाग्ने तर समानतामा पुग्नका लागि गरिएको सामाजिक न्याय सम्बन्धी यी व्यवस्था ल्याउनुका मुख्य कारणहरु निम्न छन् ।

- न्यायोचित समानताका लागि,
- उचित अवसर प्रदान गर्न,
- व्यवहारिक र रणनीतिक आवश्यकता पुरा गर्न,
- स्रोतसाधनमाथिको नियन्त्रण शक्तिमा वृद्धि गर्न ,
- विकासको मुलप्रवाहमा समावेश गर्न,
- महिला सशक्तिकरणका लागि,
- सामाजिक न्यायका लागि,
- पछाडी पारिएका समुहलाई मुलप्रवाहमा ल्याउन,

सत्र ६ः

सशक्तिकरण



शीर्षक : सशक्तिकरण

उपशीर्षक : सशक्तिकरण तथा सशक्तिकरणका आधारहरु, सशक्तिकरणका तह

उद्देश्य : यस सत्रको अन्त्यसम्ममा,

- सशक्तिकरणका आधारहरुका सम्बन्धमा छलफल गर्न सक्नेछन्।
- सशक्तिकरण र यसका तहका सम्बन्धमा व्याख्या गर्न सक्नेछन्।

समय: ६० मिनेट

तालिम सामग्री : सशक्तिकरणसंग सम्बन्धित शब्दावली लेखिएका कागजका टुक्रा, कागजको सानो वाकस, मासिकज्ञ टेप, मार्कर

विधि: चिट्ठा विधि, व्याख्या विधि, खेल विधि

१ सत्रको विस्तृत विवरण

- पहुँच, नियन्त्रण, समता, समानता, लैङ्गिक आवश्यकता (रणनीतिक र व्यावहारिक आवश्यकता), शक्ति लाई भिन्दा भिन्दै कागज वा मेटा कार्डमा लेखी एउटा चिट्ठा वाकस तयार गरी त्यसमा राख्ने,
- चिट्ठा वाकसबाट स्वयंसेवी रूपमा केही सहभागीहरुलाई ती कागजहरु एक एक वटा लिन लगाउने,
- चिट्ठा लिने सहभागीहरुलाई आफुलाई परेको कागजमा लेखिए अनुसारको शब्दावलीको अर्थ व्याख्या गर्न लगाउने, सम्बन्धित स्वयंसेवक सहभागीहरुले व्याख्या गरेपछात बाँकी अन्य सहभागीहरुलाई पनि आफ्ना विचार राख्न मन लागेमा राख्ने अवसर दिने।

- सहभागी अभ्यास नं. ३ मा लेखिए अनुसार सहभागीहरुलाई व्यक्तिगत रूपमा वा साना समुहमा विभिन्न स्रोत साधनमा महिला वा पुरुष कस्को पहुँच वा नियन्त्रण छ र यो हुनुका पछाडी के कारण छ भनी छलफल गर्ने ।
- छलफल पश्चात पनि विषयगत थप स्पष्टता आवश्यक भएमा सहजकर्ताले थप स्पष्टता पाउँ सशक्तिकरण भनेको के हो ? भन्ने सम्बन्धमा व्याख्या गरी स्पष्ट पार्ने
- सशक्तिकरणका विभिन्न चरणहरुलाई एउटा एउटा मेटा कार्डमा लेखी एउटा बाकसमा पहिला नै राख्ने । सहभागीमध्ये पाँच जना सहभागीहरुलाई स्वयंसेवकका रूपमा अगाडी आउन अनुरोध गरी ती सशक्तिकरणका चरणहरुलाई सिलसिलेवार क्रमशः मिलाउन लगाई व्याख्या गर्न लगाउने, पहिला आउने समुहले सिलसिलेवर मिलाउन नसकेमा नयाँ समुहलाई पनि अवसर दिने ।
- अन्तमा सहभागीहरुले सिलसिलेवर मिलाएमा उनीहरुलाई धन्यबाद र सिलसिलेवार मिलाउन नसकेमा उनीहरुको प्रयासका लागि धन्यबाद दिई सशक्तिकरणका चरणहरु लेखेर, टाँसेर देखाई व्याख्या गर्ने, स्पष्ट पार्ने ।
- सहभागीहरुलाई आर्थिक स्वतन्त्रता, आर्थिक प्रगति, आर्थिक रोजाईका हिसावले सशक्तिकरणका कुन तहका के कस्ता लक्षणहरु रहन्छन् भनी प्रश्न राखी आएका बुँदाका आधारमा सत्रको सारांश पनि गरिदिने ।

● सहभागीका लागि अभ्यासः ३

पहुँच र नियन्त्रण विश्लेषण फारम

	पहुँच		नियन्त्रण	
स्रोत साधन	महिला	पुरुष	महिला	पुरुष
घर				
जग्गा जमिन				
प्रविधी				
श्रम				
पैसा				
शिक्षा, तालिम				
अन्य				
कार्यालय तथा कार्यक्षेत्र				
कार्यालयका नीति नियम बनाउने				
कार्यालयका नीति नियम कार्यान्वयन गराउने				
प्रविधीहरूको प्रयोग				
छात्रवृत्ति र शिक्षा, तालिम कार्यक्रमहरू तथा भ्रमणका अवसरहरू				
सरकारी निकाय तथा अन्य सम्बन्धित सरोकारवालाहरूसँगको बैठकमा सहभागिता				
सफलताको उपलब्धी				
स्रोत साधनमा स्वामित्व				
आधारभुत आवश्यकता (खाना, कपडा, आवास आदी)				
शिक्षा				
राजनीतिक शक्ति / प्रतिष्ठा				
श्रम तथा रोजगारदातासँग सम्बन्धित संघ संस्थामा प्रतिनिधित्व				
पहिचान तथा नेतृत्व				
अन्य				

(यो हार्ड फ्रेमवर्कको सरलीकृत रूप हो)

❶ सशक्तिकरण

उपलब्ध स्रोतसाधनको उपयोग, भोग र प्रयोग गर्ने पाउनु पहुँच हो । नियन्त्रण भन्नाले स्रोत साधनलाई कहाँ, कसरी र कहिले प्रयोग गर्ने वा स्रोतसाधनबाट आएको उत्पादनलाई कहाँ उपयोग गर्ने भन्ने निर्णय गर्ने अधिकार हुनु हो । पहुँच मात्र हुँदा महिलाले उपभोग त गर्ने पाउँछन् तर त्यसका सम्बन्धमा निर्णय गर्ने नियन्त्रण पुरुषको हुन्छ । हिजोआज कतिपय महिलाका नाममा धनीपुर्जा छ, तर ती जग्गा बेच्नु वा सट्टापट्टा गर्नु परेमा वा ती जग्गामा कुनै भौतिक निर्माण गर्नुपरेमा परिवारको पुरुषकै निर्णयमा भरपर्नुपर्दछ । घरमा पालिएको भैसीको स्याहारसुसार गर्ने, घाँस काट्ने, गोबरसोत्तर गर्ने काम प्राय महिलाको हुन्छ तर बजारसम्म दुध पुऱ्याउने, त्यसको पैसा संकलन गर्ने, भैसी बेच्नु परेमा त्यसको निर्णय गर्ने काम पुरुषको हुन्छ । समाजमा महिलाको पहुँच प्रशस्त मात्रामा भए तापनि नियन्त्रण रहेको देखिदैन् ।

स्रोतसाधनमाथि पहुँच मात्रले कतिपय अवस्थामा थप हिंसा सृजना गर्दछ । आफूले बचाएको, उपयोग गर्दै आएको कुनै वस्तु अरु कसैले आफ्नो पूर्वस्वीकृति बेचविखन गर्न खोज्दा उनीहरु स्वभावत आनाकानी गर्दछन् । महिलाले स्थापना गरेको दुख गरी चलाएको उद्योगग्रन्थाले परिवारका पुरुषले कतिपय अवस्थामा उनीहरुको स्विकृति समेत नलिइकन बेचविखन वा सट्टापट्टा गरिदिन्छन् । कतिपय अवस्थामा आफ्ना निर्णयमा महिला सहयोगी नभएको भन्ने नाममा पुरुषले महिलामाथि हिंसा गर्दछन् । जाँडरक्सी खान, जुवातास खेल्न वा अरु गलत कामका लागि समेत एउटा पुरुष आफ्नो सम्पत्तिमाथि निर्णय शक्तिका रूपमा गर्भ गर्दछ, तर त्यही परिवारका महिला सदस्यहरु दैनिक रूपमा त्यसको स्याहारसंभार गरेर पनि आफ्नो निर्णय शक्ति राख्न सकेका हुँदैनन् । परिवारको सम्पत्ति स्रोत साधन महिलाले शिक्षा, व्यक्तित्व विकास वा स्वास्थ्यका लागि प्रयोग गर्नुपर्ने अवस्थामा समेत परिवारको स्विकृति चाहिने अवस्था छ । लैंगिक समानता किन हुन सकेको छैन भन्ने सम्बन्धमा स्पष्टताको लागि समाजले महिलालाई कस्तो रूपमा हेर्दछ र पुरुषलाई कस्तो रूपमा हेर्दछ ?, महिलाको भूमिका कस्तो रहेको छ ?, महिलाको स्रोतसाधनमाथि

पहुँच र नियन्त्रणको अवस्था कस्तो रहेको छ हेरिनुपर्दछ। यस्ता आधारहरूले महिलाहरूलाई हिंसाको शिकार बनाउन आधारका रूपमा काम गर्ने मात्र नभई घरभित्र होस या वाहिर समाज, उद्योग प्रतिष्ठान, राष्ट्र निर्माणका लागि निर्णायक भूमिकामा जिम्मेवारी वहन गर्नमा प्रभाव पारिरहेको हुन्छ।

समानतामा कुनै पनि व्यक्तिलाई जात, लिङ्ग, धर्म आदिको कारणले भेदभाव नगरी समान दृष्टिले हेरिन्छ। नेपालको अन्तरिम संविधानमा पनि महिला र पुरुषका लागि समानता हुनेछ, भनि मौलिक हकका रूपमा व्यवस्था गरिएको छ। सर्वोच्च अदालतको फैसलापश्चात तेस्रो लिङ्गी नागरिकलाई समेत अरु नागरिक सरह समानता हुने नजिर प्रतिपादन भएको छ। तरपनि जन्म दर्ता, नागरिक, राहदानी, शैक्षिक प्रमाणपत्र जस्ता कागजातमा तेस्रो लिङ्गी कै नामबाट प्राप्त गर्नका लागि अझ पनि सहज अवस्था बनिसकेको अवस्था छैन।

समताले जो कोही असमानताको स्थितिमा रहेका छन् उनीहरूलाई विशेष उपाय गरिएको हुन्छ। समानता र समता यी दुवैले समानताको नै कुरा गर्दछ। समानता लक्ष्य हो भने समता त्यसको माध्यम, साधन वा उपाय हो। यिनीहरु एक अर्काबाट अलग रहन सक्दैन।

लैंगिक आवश्यकतालाई दुई भागमा बाँडिएको छ। पहिलो व्यवहारिक आवश्यकता जसमा तत्काल दैनिक जीवनमा पर्ने आवश्यकता, सरसुविधा र लोककल्याणकारी, महिलाको आवश्यकता पुरा गर्ने भनिए पनि परिवारको आवश्यकता, महिलाको अवस्थालाई सजिलो बनाउने, तुरुन्तै पुरा गर्न सकिने खालको, भौतिक अवस्थामा सुधार, कामको विभाजनमा परिवर्तन नहुने, खास वर्ग, जाति, ठाँउ आदि अनुसार फरक हुने आवश्यकता पर्दछन्।


दोस्रो आवश्यकतामा रणनीतिक आवश्यकता पर्दछ, र यसमा दीर्घकालिन प्रभाव, परम्परागत श्रम विभाजन परिवर्तन गर्न उन्मूख, महिला पुरुषबीच असमानतालाई चुनौती, सबै वर्ग, जाति, ठाँउका महिलालाई प्रभाव, महिलाको स्थितिमा सुधार, स्रोतसाधनमाथि नियन्त्रण तथा सशक्तिकरण, स्वाभिमान तथा सम्मानित जीवनसम्बन्धी आश्यकताहरु पर्दछन्। व्यवहारिक आवश्यकताले महिलाका लागि विशेषगरी महिलाको पूर्नउत्पादककामलाई सहजता प्रदान गर्दछ भने रणनीतिक आवश्यकताको पूर्तिले महिला सशक्तिकरण, समानता र लैंगिक हिंसा रोकथाममा भूमिका खेलदछ।

निजी क्षेत्रका लागि लैंड्रिक समानता सम्बन्धी तालिम पुस्तिका

सशक्तिकरणको प्रत्यक्ष सम्बन्ध शक्तिसंग रहेका हुन्छ। त्यसले सशक्तिकरणलाई बुझनका लागि शक्तिको अर्थ बुझनु पर्ने हुन्छ। शक्ति भनेको सक्षमता वा केही गर्न सक्ने क्षमता हो। सामान्य अर्थमा शक्ति भनेको स्रोत साधन र अवधारणामाथिको नियन्त्रण हो। महिला सशक्तिकरण भनेको महिलाहरूले आफ्ना व्यक्तिगत तथा परिवारिक उन्नती, विकास, शिक्षा, स्वतन्त्रता आदिका बारेमा स्वतन्त्र रूपले निर्णय लिन सक्ने क्षमता हो। जसको प्राप्तिका लागि बस्तुस्थितिलाई आफ्ना नियन्त्रणमा राखी आफ्ना स्वविवेकका आधारमा पहल गर्न सक्ने क्षमता हुनु हो।

सशक्तिकरणको माध्यमबाट महिला र पुरुषका विचका असमान शक्ति सम्बन्धलाई परिवर्तन गरी समानता र न्याय प्राप्त गर्न सकिन्छ, जसले गर्दा महिलाहरूमा आत्म सम्मान बढाने, आत्मनिर्णय गर्न सक्ने र आत्मविश्वासमा बढ़ि हुन्छ। यसले गर्दा महिलाहरूले आफ्ना व्यक्तिगत, परिवार तथा समाजको विकास गर्न सक्षम हुन्छ।

१. कल्याणकारी (Welfare) : महिला सशक्तिकरणको लागि सर्वप्रथम कल्याणकारी कार्यकमहरू सचालन गरिनु आवश्यक छ। कसैलाई पनि शुरुको समयमा सेवा सुविधा राहत प्राप्त हुन नसक्ने खालका कार्यकमले उनीहरूको ध्यान आकर्षण गर्न सक्दैन। त्यस्ता



कार्यक्रम नभएमा उनीहरुलाई तत्कालको आवश्यकता र चाहनालाई पुरा गर्न पनि सक्दैन । तत्काल राहत हुन नसक्ने कार्यक्रमले भोको पेटले काम गर्न सक्दैन भन्ने नेपाली उखान जस्तै हुन्छ । सशक्तिकरणको शुरुको अवस्थामा व्यवहारिक आवश्यकताहरुको सम्बोधन हुनु आवश्यक छ ।

२. सचेतनता (Concentration): कल्याणकारी कार्यक्रमले उनीहरुकोध्यान आकर्षण गर्न मद्दत गर्दछ, त्यसपश्चात मात्र उनीहरुलाई सचेतनासंग सम्बन्धित कार्यक्रम संचालन गरिनुपर्दछ । यसले उनीहरुलाई वास्तविकता थाहा पाउन, ज्ञान प्राप्त गर्न र बुझाईमा विकास गर्नका लागि मद्दत गर्दछ । कतिपय कार्यक्रमका लाभान्वित समुदायलाई दैनिक गर्जो टार्ने समस्या हुन्छ, उनीहरुलाई सशक्तिकरणको प्रकृयामा सचेतना वा ज्ञान अभिवृद्धि मात्र गरेर पुग्दैन र यस्ता कार्यक्रममा मात्र उनीहरुको ध्यान आकर्षित नहुन पनि सक्दछ ।

३. सहभागिता Participation: व्यक्ति सचेत नभई उसको सहभागिताका लागि कल्पना गर्न सकिदैन । सचेतना नबढिकन कुनै पनि व्यक्ति घरबाहिर आउन र सहभागिताका लागि आवाज उठाउन सक्दैन । तसर्थ सशक्तिकरणको तेश्वो चरणमा सहभागिता रहेको छ । महिला सशक्तिकरणका लागि काम गर्दा, कार्यक्रम तय गर्दा वा योजना तय गर्दा महिलाहरुको स्थान कुन तहको रहेका छ र हामीले कुन तहको काम वा कृयाकलाप संचालन गर्नु पर्ने हो पक्का गर्नु आवश्यक हुन्छ । महिला सहभागिता सशक्तिकरणको एउटा प्रमुख सवाल हो । नेपालको विशेषगरी राजनीतिक तहमा महिलाको सहभागिताका लागि विभिन्न तहका बहश र छलफल भएको छ । निजी र आर्थिक क्षेत्रमा पनि महिलाको सहभागिता विस्तारै बढ्न थालिएको भएता पनि अझै आशलागदो भने देखिदैन ।

४. नियन्त्रण (Control): महिलाहरुको सहभागितामा बृद्धि भएपश्चात उनीहरुले निर्णय तहमा नियन्त्रण गर्न सक्दछन् । नियन्त्रणमा बृद्धिका लागि महिलाहरुको सहभागिता बृद्धि गर्नु पर्दछ । वर्तमान अवस्थामा महिला सहभागिता बृद्धिका लागि बहसहरु त चल्ने गरेका छन् तर सहभागितासँगै उनीहरुको निर्णय शक्तिका सम्बन्धमा भने कम छलफल भएको अवस्था छ । बहस चलाउनेहरुका एउटा तर्क के रहेको छ भने महिला सहभागिता नबढाइकन वा उनीहरुको समानुपातिक प्रतिनिधित्व नहुँदासम्म महिलाको नियन्त्रण शक्ति प्राप्त हुन सक्दैन । महिलाको नियन्त्रण शक्ति बढाउने कुरा अरुले चलाउने बहस होइन, यसका लागि त महिलाहरुको सहभागितामा विकास गरेर उनीहरुका लागि स्थान, पद र अवसर सुरक्षित गर्ने वातावरण तयार गर्नु पर्दछ । यसले महिलालाई नियन्त्रणका


लागि आवश्यक तयारी गर्न मद्दत पुऱ्याउँउदछ । नियन्त्रण समेत प्राप्त भएपश्चात महिला समानतामा वृद्धि हुन थप मद्दत पुरदछ ।

५. समानतामा वृद्धि (Increased Equality): महिलाको निर्णायक तह, आर्थिक स्वतन्त्रता र स्रोत साधनमा नियन्त्रणको अवस्था भएमा मात्र त्यसले महिला सशक्तिकरणका लागि सहज वातावरण तयार गर्दछ । महिला सशक्तिकरणका तहहरु मध्ये समानता पाचौ तथा अन्तिम तह हो । सशक्तिकरण वा मूलप्रवाहीकरणको लक्ष्य पनि समानता नै हो ।

सशक्तिकरण भन्नाले मानिसहरूलाई व्यूँभाउने, मानिसका अन्तर्निहित गुणहरूलाई पुर्नजिवन दिने, महिला, तथा समाजका अन्य पछाडि पारिएका वर्गप्रतिको सामाजिक कुदृष्टिकोण र कुसंस्कारलाई उन्मूलन गर्ने, श्रोत र साधनहरु माथिको असमान वितरण प्रणालीलाई अन्त गर्ने, असमान भावना, धारणा, विश्वास, व्यवहार भएका व्यक्ति, संस्था संगठन, स्वरूप र प्रणालीलाई रूपान्तरण गरी एक समानता र न्यायमा आधारित समाजको स्थापना गर्ने प्रकृया भन्ने बुँभाउछ ।

सत्र ७:

लैंड्रिंग हिंसा



शीर्षक : लैंड्रिंग हिंसा

उपशीर्षक : लैंड्रिंग हिंसा, लैंड्रिंग हिंसाको प्रकार, कारण र असर

उद्देश्य : यस सत्रको अन्त्यसम्ममा,

- लैंड्रिंग हिंसाको अर्थ र प्रकार वताउन सक्नेछन्।
- लैंड्रिंग हिंसाका कारण, असर र क्षेत्रहरुको पहिचान गर्न सक्नेछन्।

समय: ६० मिनेट

तालिम सामग्री : बेलुन, टुथ पिन वा सियो, बोर्ड, मार्कर, प्रस्तुतिकरणका स्लाइडहरु

विधि : चिट्ठा विधि, व्याख्या विधि, खेल विधि

④ सत्रको विस्तृत विवरण

- बेलुन खेल खेलनका लागि सहभागीहरुलाई अनुरोध गरी एउटा गोलो घेरामा बस्नका लागि अनुरोध गर्ने।
- सबै सहभागीहरुलाई एक एक वटा बेलुन दिइ फुक्न लगाउने, सबैले बेलुन फुकीसकेपश्चात सहभागीहरुसँग भएको आ आफ्नो बेलुनलाई उडाउदै बेलुन उडाउने खेल खेलन अनुरोध गर्ने। केही समय बेलुन उडाउने खेल खेलन समय दिने। यसमा सहभागीहरुलाई आफुसँग भएको बेलुनलाई सकेसम्म माथी दायाँ वा वायाँ उडाउदै छोप्दै खेल खेलेर रमाइलो गर्न अनुरोध गर्ने।
- एकछिन बेलुन खेलसँग खेलिसकेपश्चात सबै सहभागीहरुलाई हातमा एक एक वटा टुथ पिन वा सियो उपलब्ध गराउने। यसपश्चात सबै सहभागीहरुलाई आ आफ्नो बेलुन बचाउदै अरुको बेलुन फुटाउन अनुरोध गर्ने।
- एकछिन खेलमा सहभागी भएपश्चात सहभागीहरुलाई कसले कति बेलुन फुटाउनु

भयो, किन फुटाउनु भयो ? वेलुन फुटदा कस्तो अनुभव भयो ? अरुको वेलुन फुटाउदा कस्तो लाग्यो ? किन वेलुन फुटाउनु भएको भनी प्रश्न गर्ने, सहजकर्ताले आफ्नो वेलुन मात्र जोगाउन अनुरोध गरेकोमा किन अरुको वेलुन फुटाएको भनी प्रश्न गर्ने ।

- खेलको आधारमा मानिसको हिंसात्मक स्वभाव र समाजमा पर्न सक्ने असरका सम्बन्धमा व्याख्या गरी हिंसा, लैंड्रिक हिंसाका सम्बन्धमा व्याख्या गर्ने ।
- सहभागीहरूलाई आवश्यकता अनुसार समुहमा विभाजन गर्ने, लैंड्रिक हिंसाका कारणहरु, लैंड्रिक हिंसाका असरहरु, लैंड्रिक हिंसा हुने प्रमुख क्षेत्रहरुको वारेमा समुहमा छलफल गरी प्रस्तुति गर्न लगाउने, समुहमा छलफल गर्दा आ आफ्ना उद्योग, प्रतिष्ठान तथा कार्यक्षेत्रमा हुने वा हुनसक्ने हिंसाका कारणहरु, असरहरु र त्यसका रूपका सम्बन्धमा पनि ध्यान दिन सहभागीहरूलाई अनुरोध गर्ने ।
- तालिममा छलफल गरेपछि आ आफ्नो उद्योग प्रतिष्ठानहरूमा लैंड्रिक हिंसा हुन नदिने वातावरणको श्रृङ्जनाका लागि अपनाउन सकिने उपायहरु आपसमा छलफल गराउने ।
- सहभागीहरूवाट आएका बुँदाहरुका आधारमा लैंड्रिक हिंसा सम्बन्धमा थप आवश्यक जानकारी उपलब्ध गराई सत्रको सारांश वताई सत्र अन्त्य गर्ने

अध्ययन सामग्री

❷ लैंड्रिक हिंसा

हिंसा जुनसुकै समाजमा हुन्छ । फरक फरक समाजअनुसार हिंसाका प्रकृति र प्रवृत्ति फरक हुनसक्दछ । लिङ्ग, वर्ग, जाति, संस्कृति, सामाजिक, राजनीतिक, आर्थिक, राज्य व्यवस्था आदि सबै क्षेत्रमा हिंसा हुन्छ । धनी, गरिब, गाउँ, शहर, शिक्षित, अशिक्षित जहाँ पनि हिंसा हुन्छ । जोसँग शक्ति छ, उसले हिंसालाई प्रश्रय दिन्छ । शक्ति र स्रोतसाधनको दुपयोगले हिंसालाई प्रश्रय दिन्छ भने स्रोतसाधनमाथि नियन्त्रण गर्नका लागि हिंसाको सहारा लिइन्छ । हिंसा शक्तिको खेल हो पनि भनिन्छ । घरबाहिरमात्र होइन, घरभित्र पनि हिंसा हुन्छ । घर सुरक्षाको लागि हो, तर सबैभन्दा बढी हिंसाको शुरुवात घरबाट नै हुन्छ ।

लैंड्रिक हिंसा समानता, विकास र शान्तिको वाधक हो । अन्तर निकाय स्थायी समिति (IASC) को अनुसार लैंड्रिक हिंसा भनेको त्यस्तो साभा शब्द हो जसले कुनै व्यक्तिको

इच्छाविरुद्ध पीडा पुऱ्याउने कार्य हो, जुन महिला र पुरुषबीचको सामाजिक मूल्यमान्यता (जेन्डर)मा आधारित हुन्छ। अर्को शब्दमा व्यक्तिको इच्छाविना उनको/उसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, विकास र व्यक्तित्वमा दुष्प्रभाव पर्ने गरी गरिने कुनै पनि क्षतिलाई लैंगिक हिंसा भनिन्छ। लैंगिक हिंसामा पुरुषले महिलालाई, महिलाले पुरुषलाई, महिलाले महिलालाई, पुरुषले पुरुषलाई, तेस्रो लिङ्गीलाई हुने हिंसा पर्दछ। हिंसा पुरुषबाट मात्र हैन महिलाबाट पनि पुरुषलाई हिंसा हुने गर्दछ। हिंसाको चर्चा गर्दा महिला र बालिकामाथि हुने हिंसा संसारको सबैभन्दा बढी जोखिमको क्षेत्र मानिन्छ।

हिंसालाई व्यक्तिगत र पारिवारिक विषयको रूपमा हेरेर हुँदैन यसलाई सामाजिक मुद्दाको रूपमा हेरिनुपर्दछ, भन्ने अवधारणाको विकास भएको छ। विशेषगरी सन् १९९४ मा सम्पन्न जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनपछि यस प्रकारको अवधारणाको विकास भएको हो। अहिले आएर हिंसालाई मानवअधिकार हननको रूपमा हेरिन थालिएको छ।

एक वाक्यमा भन्ने हो महिलालाई महिला भएको कारणले अन्याय, असमान र विभेद गर्नु महिला विरुद्धको हिंसा हो। महिलालाई महिला भएकै कारणले हुने विभेदपूर्ण व्यवहार, शोषण, अपमान, डर, होच्याउने, पीडा दिने, दुख दिने, मानसिक तथा शारीरिक चोट पुऱ्याउने, यौन शोषण गर्ने, आर्थिक, साँस्कृतिक, राजनीतिक तथा सामाजिक कुनै पनि रूपमा आघात पुऱ्याउने सबै कार्य महिला हिंसा अन्तर्गत पर्दछ। महिला विरुद्धको हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र, १९९३ अनुसार महिलाविरुद्ध हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुऱ्याउँदछ वा पुऱ्याउने संभावना हुन्छ, जसले गर्दा महिलाको स्वतन्त्रता, अधिकारमा र निजी जीवनमा बन्देज बनाएको हुन्छ।

विभिन्न निकायहरूले दिएको महिलाविरुद्धको हिंसाको परिभाषालाई समिश्रण गरी सरलीकरण गर्दा, महिला भएकै कारणले व्यक्ति, परिवार वा समाजद्वारा महिलामाथि शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक, आर्थिक वा राजनीतिक विभेदगरी हिंसा पुऱ्याउनु, अवसरबाट वञ्चित नु र तल्लो वा दोस्रो दर्जाको व्यवहारगरी महिलाको मान-मर्यादामा आघात पुऱ्याउने कार्यलाई महिलाविरुद्धको हिंसा भनिन्छ।

लैंगिक हिंसाका किसिमहरू :

शारीरिक हिंसा : कसैलाई शारीरिक रूपमा असर पर्नेगरी गरिने हिसांलाई शारीरिक हिंसा भनिन्छ, जस्तै कुटिपिट, अङ्गभङ्ग, शारीरिक चोट, थुनु, जलाउनु, मार्नु, बलपूर्ण गर्भपतन आदि।

मानसिक हिंसा : कुनै व्यक्तिलाई मौखिक रूपमा शब्दद्वारा चोट पुऱ्याइ तनाव दिईन्छ भने त्यस्तो हिंसालाई मानसिक हिंसा भनिन्छ । डरत्रास, धम्की, अपमान, होच्याउनु, दोष देखाउनु, वेवास्ता गर्नु, हाँसोमा उडाउनु, स्वतन्त्रताबाट बन्चित गर्नु आदि पर्दछ । मानसिक हिंसाबाट हुने असर गंभीर प्रकृतिको हुन्छ ।

सामाजिक/साँस्कृतिक हिंसा : सामाजिक तथा संस्कृतिक मान्यताको नाममा गरिने हिंसालाई सामाजिक हिंसा भनिन्छ, जस्तै बालविवाह, बहुविवाह, घरेलु हिंसा, दाइजोजनित हिंसा, महिनावारीमा हुने अछुत व्यवहार, छाउपडी, देउकी, दाइजो, बोक्सी, चरित्रमाथि आरोप, कामको बोझ, धर्मको नाममा ब्रत बस्न लगाउनु एकल महिला/विधवालाई होच्याउने, तिरस्कार गर्ने, दलित महिलालाई नीच देखाउने आदि ।

आर्थिक हिंसा : आर्थिक साधनस्रोतबाट बन्चित, सम्पत्तिको उपयोग, रोजगारी वा आयआर्जन गर्ने कार्यबाट बन्चित गर्नु वा उपभोग गर्न रोक लगाउनुलाई आर्थिक हिंसा भनिन्छ । जस्तै : रोजगार गर्न नदिनु, पैसाको कारोबार गर्न नदिनु, महिलाले कमाएको पैसामा नियन्त्रण, समान काममा कम ज्याला आदि ।

यौन हिंसा : यौनजन्य दुर्व्यवहार, यौन यातना तथा शोषण, हाडनाता करणी, वैवाहिक बलात्कार, मानव बेचविखन तथा ओसार-पसार, साइबर अपराध आदिलाई यौन हिंसा भनेर बुझिन्छ । केटी वा केटाको इच्छाविपरित वा जवरजस्ति रूपमा यौन कार्यमा संलग्न गराउनु, बलात्कार, बेचविखन, यौनिकता प्रदर्शन गर्नु, जिस्काउनु, सार्वजनिक स्थानमा जिस्काउनु, अशिल्ल चित्र खिच्ने वा देखाउने आदि पर्दछ । विश्व स्वास्थ्य संगठन (२००२) काअनुसार कुनै पनि यौनक्रिया वा यौनक्रियाका लागि गरिने प्रयास, यौनजन्य धारणा, बेचविखनका प्रयास, विपरित लिंगीको स्वीकारोक्ति नभई बलपूर्वक गरिने यौनचेष्टा हो जसमा सम्बन्धका आधारहरु हेरिन्न र जुन जहाँ कही पनि हुने सम्भावना रहन्छ र यो घर वा कार्यालयको दायरा भन्दा बाहिर पनि हुनसक्छ । विभिन्न किसिमका यौनिक हिंसा भिन्न परिस्थिति र भिन्न अवस्थामा भईरहेको छ । महिलाको जीवनचक्रमा हुने लैंगिक हिंसा यसमा जन्मनुभन्दा पूर्व र वृद्ध उमेरसम्मको हिंसाको कुरा पर्दछ:

प्रसुति पूर्व	लिङ्ग छनौट, गर्भपतन, जवरजस्ती गर्भ बोकाउनु, गर्भावस्थामा कुटपीट, खानपान र स्वास्थ्य उपचार आदि
शिशु अवस्था	शिशु, बालिकाको हत्या, बालिकालाई खानपान र स्वास्थ्य उपचारमा फरक व्यवहार गर्नु आदि
बाल्यवस्था	बाल विवाह, योनी छेदन, लिङ्गको टुप्पो काटनु, यौन दूरव्यवहार, खानपीन र औषधि उपचारमा फरक व्यवहार, बेचविखन आदि
किशोरअवस्था	छाउपडी, बलात्कार, डरत्रास, कार्यस्थलमा यौन शोषण, वेश्यावृत्तिमा लगाउनु, बेचविखन आदि
प्रजननशील उमेर	यौन दूरव्यवहार, वैवाहिक वलात्कार, दाइजोको कारण हिंसा, कार्यस्थलमा यौन कार्य, अपाङ्ग महिला र एकल महिलालाई दूरव्यवहार
वृद्धावस्था	दूरव्यवहार, खाना लाउनमा वास्ता नगर्ने, घरबाट निकाला, स्वास्थ्य उपचार नपाउनु आदि

महिला पुनर्स्थापना केन्द्र (ओरेक) को अध्ययनअनुसार पछिल्लो ५ वर्षमा महिलाविरुद्ध हुने हिंसाका घटनामा १९% ले बृद्धि भएको छ । प्रत्येक वर्ष करिब पन्थ सय महिलाविरुद्ध हुने हिंसा अभिलेख हुन्छन् । सामाजिक साँस्कृतिक कारणले कतिपय यस्ता घटना घरबाहिर नै आउदैनन् । ओरेकको तथ्याङ्गअनुसार गत सन् २०१२ मा सार्वजनिक भएका महिला हिंसाविरुद्धका घटनामध्ये सबैभन्दा बढी ५५% घरेलु हिंसा, १३% बलात्कार, १३% सामाजिक हिंसा, ११% महिला भएकै कारण हत्या, ५% यौन दुर्व्यवहार र ३% मानव बेचविखन तथा ओसारपसारका घटना भएका छन् । विशेषगरी यौनजन्य हिंसा र दुर्व्यवहारका घटनाहरु सामाजिक मुल्यमान्यताका कारण वाहिर आउन गाहो छ । पीडितलाई समाजले हेर्ने दृष्टिकोणका कारण यस्ता घटना वाहिर आउन सक्दैनन् । पछिल्ला वर्षमा मानव बेचविखनका घटनाहरु अत्यन्त बढी भईरहेको भए तापनि दलालहरुले बैदेशिक रोजगारीका नाममा महिला तथा पुरुषहरुको बेचविखन गर्ने भएकाले तथ्याङ्गमा फरक पर्ने गरेको छ ।

आफ्नो जीवनकालमा महिलाले आफ्नै पतिबाट २८% शारीरिक र यौन हिंसा हुने गरेको बताएका छन्, जसमध्ये १४% शारीरिक हिंसा, ५% यौन हिंसा र ९% दुवै हिंसा रहेको स्वास्थ्य तथा जनसंख्या, न्यू ऐरा र आइसिएफ इन्टरनेशनलको २०११ को अध्ययनले देखाएको छ । यस्तै नगद आम्दानी नगर्ने भन्दा नगद आम्दानी गर्ने पत्नी माथि पतिले बढी

हिंसा हुने गरेको भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, न्यू ऐरा, यूकेड र यूएसएआइडी, २०१३ को अध्ययनले देखाएको छ। १५ देखि ४९ वर्ष उमेर पुरेका मध्ये २२% महिलामा शारीरिक हिंसा भएको, १५ वर्ष उमेर पुरेका किशोरीहरूमध्ये १२% मा यौन हिंसा भएको यूएसएआइडी, यूकेएड, यूएनएफपीए, न्यू ऐरा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय २०१३ को अध्ययनले देखाएको छ।

स्त्री शक्तिको Revisiting The Status of Women in Nepal (1981-2010) को अध्ययन अनुसार ५५.८% ले घरेलु हिंसा हुने मुख्य कारण दाइजोलाई मानेको छ। यस्तै ५७.१% पतिबाट, ५०.८% सासुबाट शारीरिक आक्रमण हुने गरेको देखाइको छ।

इन्सेक्वेट प्रकाशित मानवअधिकार वर्ष पुस्तक २०१३ अनुसार दाइजोको कारण ५ जना महिलाको हत्या भएको थियो। बोक्सीको आरोपमा ५२ जना महिला प्रताडित भए। यसैगरी १४० जना बलात्कारबाट पीडित भए। ८२ जनाले यौनदुर्व्यवहार खेल्नुपरेको थियो। यौनिक हिंसाबाट ६० वर्षभन्दा माथिका ९ जना बृद्धा पीडित भए। यौनिक हिंसाबाट ३९८ जना बालिका पीडित भए जसमध्ये १२ देखि १७ वर्ष समूहका २४४ जना रहेका थिए।

लैंगिक हिंसा हुने प्रमुख स्थानहरु, हिंसाको प्रकार

कहाँ	कोबाट	कस्तो प्रकारको हिंसा
घरमा	पति, आमाबुबा, दाजुभाई, दिदीबहिनी, भाउजु, नन्द, सासुसुसुरा, जेठाजु, जेठानी, देवर, देवरानी आदि	बोलीबचन, मानसिक पीँडा, कुटपीट, बलात्कार, यौनशोषण, विभेदीय व्यवहार
कार्य स्थल	हाकिम, नेता, सहकर्मी साथी, मालिक, ठेकेदार आदि	जिस्काउने, अशिल्ल शब्द बोल्ने, जिउ छुने, स्पष्ट सञ्चार नगरिदिने, छेडछाड भाषाको प्रयोग गर्ने, सुचना जानकारी लुकाइदिने, संकेतात्मक कुराकानी गरी बुझनबाट बर्चित गर्ने, अशिल्ल कुरा देखाउने, यौन शोषण गर्ने, कम ज्याला दिने

स्कूल, कलेज, होस्टल	विद्यार्थी, शिक्षक, वार्डन, कर्मचारी, गार्ड, ड्राइभर	जिसकाउने, जिउ छुने, एकलै कोठामा बोलाउने, प्रलोभन देखाउने, यौन शोषण गर्ने
सार्वजनिक स्थल, बजार	कुनै पनि पुरुषबाट	टाँसिएर बस्न खोज्ने, इसारा गर्ने, पिछा गर्ने, अशिलल शब्द प्रयोग, बलात्कार
नीति, कानून	राज्य र राज्यका प्रतिनिधि	लैंगिक मैत्री नीति नियम नबनाउने र भएको कानून पनि कार्यान्वयन नगर्ने

क. शारीरिक हिंसाबाट व्यक्तिमा पर्ने प्रभाव/असर

स्वास्थ्यमा <ul style="list-style-type: none"> स्वास्थ्य कमजोर हुनु उत्पादनमूलक कार्य गर्न नसक्नु विभिन्न रोगबाट ग्रसित हुनु अङ्गभङ्ग हुनु 	आत्मबलमा <ul style="list-style-type: none"> आत्मबल घट्नु मानसिक सन्तुलन बिग्रनु भक्तिनु, डराउनु, भोक्तिनु एकलै बस्न मन पराउनु सामाजिक कार्यमा सहभागी नहुनु
शैक्षिक विकासमा <ul style="list-style-type: none"> पढन मन नलाग्नु शिक्षण संस्थाबाट टाढिनु पढाईमा राम्रो गर्न नसक्नु 	मानव अधिकारमा <ul style="list-style-type: none"> शिक्षा स्वतन्त्रता तथा रोजगारीको अधिकारको हनन हिंसामुक्त बाँच पाउँने अधिकारको हनन

ख. सामाजिक हिंसाबाट व्यक्तिमा पर्ने प्रभाव/असर

स्वास्थ्यमा <ul style="list-style-type: none"> घाइते, अङ्गभङ्ग, मृत्यु, आङ्ग खस्ने, मानसिक असुन्तलन हुनु हिनताबोध हुनु शारीरिक बौद्धिक विकासमा अवरोध बाल तथा मातृमृत्यु दरमा वृद्धि हुनु 	आत्मबलमा <ul style="list-style-type: none"> डराउने, आत्मीयपन नहुनु आत्माने, रिसाउने हिनताबोध, एकहोरोपन
---	--

<p>शैक्षिक विकासमा</p> <ul style="list-style-type: none"> पढन पाउने अधिकारबाट बन्चित गराइन्छ पढेको कुरा सम्भिन नसक्ने हुनु साथीले हेला गर्ने समग्र व्यक्तित्व विकास अवरोध पुर्ने 	<p>मानव अधिकारमा</p> <ul style="list-style-type: none"> राजद्वारा प्रदत्त सेवा, सुविधा, अधिकार र अवसरहरुबाट बन्चित गराइन्छ आफू सुरक्षित छैन भन्ने अनुभूति भइरहनु प्रत्येक व्यक्तिका कतिपय व्यक्तिगत विषय हुन्छन् त्यस्ता व्यक्तिगत विषयहरुलाई सार्वजनिक गरी वा गर्न बाध्य पारी गोपनियताको अधिकारबाट बन्चित गरिनु
---	--

ग. आर्थिक हिंसाबाट व्यक्तिमा पर्ने प्रभाव/असर

<p>स्वास्थ्यमा</p> <ul style="list-style-type: none"> स्वास्थ्य उपचारमा पहुँच नहुनु पोषणयुक्त खाना खान नपाउनु 	<p>आत्मबलमा</p> <ul style="list-style-type: none"> आफूमाथि भएको हिंसालाई बाहिर ल्याउन डराउनु कुनै कुरामा निर्णय लिन नसक्नु
<p>शैक्षिक विकासमा</p> <ul style="list-style-type: none"> शैक्षिक विकासमा विभिन्न अवरोध आउनु 	<p>मानव अधिकारमा</p> <ul style="list-style-type: none"> स्वास्थ्य अधिकारबाट बन्चित हुनु गाँस, बास, कपास र सुरक्षित आवासबाट बन्चित हुनु

घ. सांस्कृतिक हिंसाबाट व्यक्तिमा पर्ने प्रभाव/असर

<p>स्वास्थ्यमा</p> <ul style="list-style-type: none"> दाइजोको कारणले हत्यासम्म हुनसक्ने धेरै बच्चा जन्माउन बाध्य गराइनुले स्वास्थ्य विग्रनु ब्रत बस्ने, छाउपडी, देउकी, भुमा प्रथाले थप हिंसामा पर्नु 	<p>आत्मबलमा</p> <ul style="list-style-type: none"> कमजोर महशुस हुनु आत्मसम्मान र मानप्रतिष्ठामा कमी आउनु
<p>शैक्षिक विकासमा</p> <ul style="list-style-type: none"> उच्च शिक्षाबाट बन्चित 	<p>मानव अधिकारमा</p> <ul style="list-style-type: none"> प्रजननको लागि स्वनिर्णय गर्ने अधिकारबाट बन्चित

ड. मानसिक हिंसाबाट व्यक्तिमा पर्ने प्रभाव/असर

स्वास्थ्यमा	आत्मबलमा
<ul style="list-style-type: none"> ● मानसिक असन्तुलन ● खान मन नलाग्ने, दुब्लाउँदै जाने ● एकोहोरो हुने ● विभिन्न रोग लारने 	<ul style="list-style-type: none"> ● काम गर्न मन नलाग्ने ● काम गर्न आँट नहुने ● सपनामा कराउने, चिच्चाउने, ● अरुसँग बोल्न नसक्ने ● एकलै बस्न मन पराउने ● निर्णय लिन दिन नसक्ने
<ul style="list-style-type: none"> ● शैक्षिक विकासमा ● पढाईमा एकाग्रता नहुने ● पढाई राम्रो गर्न नसक्नु 	मानव अधिकारमा <ul style="list-style-type: none"> ● मानवले पाउने सम्पूर्ण अधिकारहरुबाट बन्चित हुने

च. यौनिक हिंसाबाट व्यक्तिमा पर्ने प्रभाव/असर

स्वास्थ्यमा	आत्मबलमा
<ul style="list-style-type: none"> ● यौन रोगको शिकार ● अनिश्चित गर्भ रहनु, गर्भपतन हुनु ● ढाड, कम्मर दुख्ने ● समग्रमा स्वास्थ्यमा असर 	<ul style="list-style-type: none"> ● मानसिक रोगको शिकार हुनु ● डराउने, एकोहोरो हुने, बरबराउने ● सोच्ने शक्तिमा ह्रास ● आत्महत्याको सोच हुने ● आघातको अवस्थामा पुग्नु ● सामाजिक रूपमा वहिष्कृत हुनु
शैक्षिक विकासमा	मानव अधिकारमा
<ul style="list-style-type: none"> ● पढाईमा एकाग्रता नहुने ● पढाई राम्रो गर्न नसक्नु 	<ul style="list-style-type: none"> ● मानवले पाउने सम्पूर्ण अधिकारहरुबाट बन्चित हुने

साभार: महिलामाथि हुने हिसाले पर्ने असरहरु पोष्टर, प्रकाशक: यूएनएफपीए, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, औरेक नेपाल

इन्टरनेशनल अलर्ट, सेफरवल्ड लगायतका ६ वटा संस्थाहरुले फेब्रुअरी २०१४ मा गरेको महिला असुरक्षा र कार्यस्थल विषयक एक अध्ययनको निष्कर्ष अनुसार सार्वजनिक स्थाल र कार्यस्थलमा हुने दुर्व्यवहारको उजुरी हुदैन। कामकाजी महिलाले घरमा, कार्यस्थलमा, कार्यस्थलमा जाँदाआउदा विभिन्न किसिमका हिंसा र असुरक्षाको सामना गर्नुपर्दछ। घर वाहिर जागिर वा काम नगर्नका लागि श्रीमान, परिवार वा समुदायबाट महिलाले विभिन्न दवावहरु पनि सामना गर्नुपर्दछ। महिला कार्यस्थलमा जाँदा आँउदा शारीरिक र मानसिक दुवै खालका दुर्व्यव्यवहारको शिकार हुनुपर्दछ। कार्यस्थलमा जाँदा आँउदा पुरुषहरुले पछ्याइएको, मौखिक गालीले सताइएको र शारीरिक हिंसाको आकमण हुने गरेको गुनासो महिलाहरुको छ। दुर्व्यव्यवहारबाट बच्न महिलाहरु साँझ पर्नुअगावै नै कार्यस्थलबाट निस्कने, पुरुष सहयोगीहरुको मद्दत लिने, समुहमा हिङ्ने र कार्यस्थल नजिकै बसोबास गर्ने प्रयास गर्ने गरेको पाइएको छ। अविवाहित र किशोरी महिलाहरु दुर्व्यव्यवहारको बढी शिकार हुने गरेको अनुसन्धानले देखाएको छ। यसका साथै कतिपय अवस्थामा कार्यस्थलमा समेत महिला कामदारहरुको अधिकारको हनन् हुनुका साथै दुर्व्यव्यवहार हुने गर्दछ। कार्यस्थल सम्बन्धी आफ्नो अधिकारका वारेमा अधिकांश महिलाहरु अनभिज्ञ रहेका छन्। कतिपय महिलाहरुले त उनीहरुमाथी हुने दुर्व्यव्यवहारकै कारण रोजगारी छोड्ने र पारीवारिक समस्या समेत हुने गरेको पाइएको छ।

संस्था र उद्योग र प्रतिष्ठानमा (संस्थागत) लैङ्गिक मूलप्रवाहिकरण



शीर्षक : संस्थागत लैङ्गिक मूलप्रवाहिकरण

उपशीर्षक : संस्थागत लैङ्गिक मूलप्रवाहिकरणका लागि ख्याल गर्नुपर्ने क्षेत्रहरु

उद्देश्य: यस सत्रको अन्त्यसम्ममा,

- संस्थागत लैङ्गिक मूलप्रवाहिकरणको अर्थ बताउन सक्नेछन् ।
- संस्थागत लैङ्गिक मूलप्रवाहिकरणका लागि ख्याल गर्नुपर्ने क्षेत्रहरुको सूची बनाउन सक्नेछन् ।

समय: ९० मिनेट

तालिम सामग्री: प्रस्तुतीका लागि तयार गरिएको सामग्री, न्युज प्रिन्ट, मार्कर

विधि: खुल्ला छलफल, व्याख्यान, समुह छलफल

❸ सत्रको विस्तृत विवरण

- एउटा संस्था, उद्योग, प्रतिष्ठान के भएमा संस्थागत लैङ्गिक मूलप्रवाहिकरण भएको मान्न सकिन्छ भनी सहभागीहरुलाई प्रश्न गर्ने, आएका बुँदाहरु हवाइट वोर्डमा लेख्दै जाने र बुँदाहरुका आधारमा छलफल गर्ने । संस्थामा लैङ्गिक संवेदनशिलता विकासका लागि आवश्यक क्षेत्रहरु र त्यसका लागि सहभागीको संस्था, उद्योग, प्रतिष्ठानमा भएको व्यवस्था, गरिएका काम र भविष्यमा गर्नुपर्ने प्रयासहरुका सम्बन्धमा सहभागीहरुलाई व्यक्तिगत रूपमा सहभागी अभ्यास नं. ४ गर्न समय दिइ सहभागीहरुको आ आफ्नो अभ्यासको अनुभव सुनाउन लगाउने
- संस्थागत लैङ्गिक मूलप्रवाहिकरण गर्नका लागि ख्याल गर्नुपर्ने आवश्यक क्षेत्रहरु, कार्यक्रम, कानूनी खाका, कर्मचारी नियुक्ति प्रक्रूया, संस्थागत प्रयासहरु/नीतिहरु, महिला पुरुषविचका सम्बन्ध गरी पाँचवटा समुह बनाई सहभागीहरुलाई सानो समुहमा छलफल गरी आएका सुभावहरु ठुलो समुहमा प्रस्तुत गर्न लगाउने ।
- सहभागीहरुको प्रस्तुतीपश्चात आवश्यक जानकारी थप गरी संस्थागत लैङ्गिक मूलप्रवाहिकरण का लागि आवश्यक पर्ने तत्वहरु र त्यस प्रक्रूयाका चरणहरु व्याख्या गरी सहभागीहरुलाई प्रष्ट पार्ने ।
- के तपाईं आफ्नो उद्योग, प्रतिष्ठान वा संस्थामा लैङ्गिक मूलप्रवाहिकरण गरी जेण्डर संवेदनशिल बनाउन चाहनुहुन्छ ? किन भनी प्रश्न गरी आएका बुँदाहरुका आधारमा सहजकर्ताले निष्कर्ष प्रस्तुत गरी सत्र अन्त्य गर्ने ।

④ सहभागीको लागि अभ्यासः ४

संस्थागत लैंगिक मूलप्रवाहिकरण अभ्यास

लैंगिक मूलप्रवाहिकरणका क्षेत्रहरु (सम्बोधन गर्नुपर्ने सबालहरु)	के व्यवस्था गरिएको छ ?	महिला पुरुषमा उपलब्धी के भएको छ ?	थप के व्यवस्था गर्नु आवश्यक छ ?
नेतृत्व वा व्यवस्थापनमा सहभागिता			
संस्थाको मूल्य मान्यता, दूरदृष्टि			
संस्थाको विधान, नीति, नियम			
लैंगिक विषयमा विज्ञता			
अन्य संस्थागत व्यवस्था: अर्थ, अनुगमन मुल्यांकन, तथ्यांक, प्रतिवेदन आदी			
मानविय स्रोत विकास सम्बन्धी व्यवस्था			
● भर्ना तथा छनौट प्रक्रूया			
● तलव तथा सुविधा			
● कार्य जिम्मेवारी			
● काम र पारिवारीक जिम्मेवारी विच समन्वय सम्बन्धी व्यवस्था			
● कर्मचारी कार्य सम्पादन मूल्यांकन तथा पदोन्तरी वा बढुवा			
● तालिम, गोष्ठि, भ्रमण, सेमिनारमा सहभागिता			
कार्यस्थलको अवस्था तथा सुविधाहरु			
(महिला तथा पुरुषको लागि शौचालय, कामको समय परिवर्तन हुँदा लुगा फेर्नेका लागि चेन्जिङ्ग रुम, बेलुका काम गर्ने पालो परेकाहरुको लागि सुन्ने ठाउँको व्यवस्था, अवस्था हेरी यातायातको व्यवस्था आदी)			
बाह्य संचार (ब्रान्डिङ, कर्पोरेट प्रवर्धन सामग्री, सूचना, विज्ञापन आदी)			
आन्तरिक संचार (कर्मचारी बैठक, इमेल, फोन, आन्तरिक सूचना सर्कुलर, सम्वाद आदी)			
लैंगिक हिंसा सम्बन्धी रणनिती तथा निती नियमहरु,			
कार्यालयभित्रको आचार संहिता			
अन्य			

अध्ययन सामग्री

❸ संस्थागत लैङ्गिक मूलप्रवाहीकरण

समाजमा महिला, पुरुष र तेस्रो लिङ्गीहरुविच समानताको अवस्था सृजना गर्नका लागि संस्था, उद्योग, प्रतिष्ठानहरुमा पनि लैङ्गिक मूलप्रवाहीकरण हुनु आवश्यक छ। संस्थामा लैङ्गिक मूलप्रवाहीकरण र समानताका लागि कुनै पनि संस्था जेन्डर विषयमा सचेत र संवेदनशील हुन आवश्यक हुन्छ। संस्था लैङ्गिक दृष्टिकोणबाट संवेदनशील भएमा मात्र उसले आफ्ना संस्थागत नीति, नियम, संरचना, कार्यक्रम वा उत्पादनहरु लैङ्गिक हिसावले सचेत रहन सक्छ। संस्थामा महिला र पुरुष वा तेस्रो लिङ्गीलाई समान दृष्टिकोण बाट हेरी समान अवसर दिनुपर्दछ। जेन्डर संवेदनशीलता र समान दृष्टिकोणका आधारमा संस्थालाई प्रकृयागत रूपमा अगाडि बढाएमा मात्र संस्था, उद्योग, प्रतिष्ठानले पुरुषमुखीको आरोपबाट छुटकारा पाउन सक्छ। यसका लागि संस्थामा लैङ्गिक मूलप्रवाहीरकण गरी यसलाई जेण्डर संवेदनशील संस्था का रूपमा विकास गर्नु आवश्यक पर्दछ। समाजमा विद्यमान लैङ्गिक विभेदहरुप्रति संवेदनशील भई ती विभेदहरु क्रमशः हटाउदै लैजान नारी र पुरुष दुवैका समस्यालाई समाधान गर्ने पद्धति र प्रकृयामा सचेत र सजग भई नीतिगत र संरचनागत रूपमा सम्बोधन भएका संस्थालाई जेण्डर संवेदनशील संस्था भनिन्छ। लिङ्गका आधारमा विद्यमान रहेका अन्याय, असमानता र विभेदप्रति सचेत र संवेदनशील भई ती अन्याय, असमानता र विभेदहरुलाई क्रमशः कमी गर्दै लैजानका लागि महिला, पुरुष र तेस्रो लिङ्गी सबैका समस्यालाई सनुवाई गर्ने पद्धति र प्रकृया भएका संस्थालाई जेण्डरसंवेदनशील संस्था मान्न सकिन्छ। संस्था, उद्योग, प्रतिष्ठानहरुलाई जेण्डर संवेदनशील बनाउने विभिन्न मोडेलहरु मध्ये यहाँ गहिरो संरचनात्मक मोडेलका बारेमा चर्चा गरिएको छ।

गहिरो संरचनात्मक नमुना (Deep Structural Model)

संस्था, उद्योग, प्रतिष्ठान हरुलाई जेण्डर संवेदनशील बनाउने तथा विश्लेषण गर्ने विभिन्न मोडेलहरु विकास भएका छन्। जस्तै Harvard Analytical Framework, People Oriented Framework (POP), Gender Analysis Matrix (GAM), Equality and Empowerment Framework (Longwe), Social Relations Approach, Moser (triple role)Framework, Levy (web of institutionalization) Framework, Capacities and Vulnerabilities Framework (CVA) आदी छन्। ती नमूनाहरु मध्ये एक गहिरो संरचनात्मक (Deep Structural Model) हो। यसलाई छोटकरीमा DSM पनि भनिन्छ। यसकालागि धेरै तहहरु पार गर्नुपर्दछ।

यो एक लामो प्रकृया हो । यसबाट संस्थामा लैंगिक दृष्टिकोणबाट परिवर्तन गर्नुपर्ने सवालहरु के के हुन् भनेर थाहा पाउन सकिन्छ । यस नमुनाको निर्माण काशबललभ प्पमध्येयतामध्येय ले गर्नुभएको हो । उहाँ Commision on the advancement of Women at Interaction का निर्देशक हुनुहुन्थ्यो । यसमा पाँच प्रमुख तह रहेका हुन्छन् । यो नमूनाले संस्थामा लैंगिक मूलप्रवाहीकरण विकास गरी जेण्डर संवेदनशिल संस्थाको संस्कृति विकास गर्न मूल सवालहरु र सम्बोधन गरिनु पर्ने के कस्ता कुराहरु गाँसिएका हुन्छन् भन्ने सम्बन्धमा जानकारी प्राप्त हुन्छ । संस्थागत प्रकृयाका लागि यसमा उल्लेख भएअनुसार क्रमशः परिवर्तन गर्दै जानु पर्दछ, जुन तल क्रमशः व्याख्या गरिएको छ ।

क. कार्यक्रम तथा उत्पादन (Programme and Production)

संस्थालाई जेण्डर संवेदनशिल बनाउन पहिलो ख्याल गर्नु पर्ने आधार संस्था, उद्योग, प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रम तथा यसका उत्पादनहरु हो । संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा उत्पादनहरुमा महिला, पुरुष वा तेस्रो लिङ्गहरुको समान सहभागिता, उपस्थिती सुनिश्चित गर्ने वा त्यस्ता सवालहरुलाई सम्बोधन गर्ने कार्यक्रमहरु तयार गरिनु आवश्यक छ । परियोजनाहरु वा संस्था, उद्योग, प्रतिष्ठान का कार्यक्रमहरु त्था उत्पादनहरुको योजना निर्माण गर्दा महिला पुरुष दुवैका सवाल संबोधन हुने योजना निर्माण गर्नु पर्दछ ।

ख. कानूनी खाका (Legal Framework)

संस्था, उद्योग, प्रतिष्ठानलाई लैंगिक संवेदनशिल बनाउनका लागि संस्था, उद्योग, प्रतिष्ठानका नीति नियमहरुमा स्पष्ट रूपमा उल्लेख गरिनु पर्दछ । विधान, नीति नियममा लैगिंक सहभागिताको बारेमा स्पष्ट रूपमा उल्लेख गरिएमा, लैगिंक सहभागिताको स्पष्ट व्यवस्था गरेमा, महिला सदस्यता सम्बन्धी व्यवस्था भएमा, कार्यकारी र मुख्य पदहरुमा महिला संख्या तथा रोजगारीको अवसरमा वृद्धि सम्बन्धी व्यवस्था लगायतका आवश्यक नीतिगत् सम्बोधन भएमा सो संस्थामा लैंगिक समानता र मूलप्रवाहिकरण गर्न मद्दत पुगदछ ।

ग. कर्मचारी (Staffing)

संस्थामा महिला पुरुष तथा तेस्रो लिङ्गी सबैको समान सहभागिता वृद्धि गरिदै लिगिनु आवश्यक छ । सबैका सवालहरु साभा रूपमा सुनुवाई हुने वातावरण तयार होस, कसैलाई पनि संस्थामा आउन अप्यारो अवस्था नहोस् भन्ने व्यवस्था हुनु आवश्यक छ । महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै आधारमा नियुक्ति पाउन, पदोन्तरी हुन वा सेवा सुविधाबाट

बच्चित गरिनु हुदैन। विशेषगरी संस्था, उद्योग, प्रतिष्ठानमा कम संख्यामा रहेका महिला, पुरुष वा तेस्रो लिङ्गीका लागि संस्थामा समान अवसर प्रदान गर्न थप अवसरहरुको सृजना गर्नुपर्दछ। संस्था, उद्योग, प्रतिष्ठानका तल्ला तहमा मात्र नभएर निर्णायक तहमा समेत महिला, पुरुष वा तेस्रो लिङ्गीको सहभागिता हुनु आवश्यक छ। कार्यकारी पदहरुमा पनि महिलाहरुलाई ल्याउनु आवश्यक छ।

घ. Organizational practice (संस्थागत प्रयासहरु)

संस्थाको व्यवहारिक पक्ष पनि महत्वपूर्ण हुन्छ। संस्थाका दैनिक सम्बन्धित विषयहरुको सम्बोधन भएको अवस्थामा संस्थामा सहज कार्य वातावरण तयार गर्न सकिन्छ। उदाहरणका लागि संस्थाका महिला कर्मचारीका लागि काम गर्ने वातावरण, कार्यकक्ष, ट्राइलेटको व्यवस्था, पुरुषका तुलनामा महिलालाई आवश्यक परेको अवस्थामा अफिस आउन जान समय लचकता, उद्योग प्रतिष्ठानहरुको प्रकृति अनुसार संस्थागत विकासका लागि महिला शाखाको गठन, गर्भ परिक्षण, सुत्केरी तथा सुत्केरी स्याहार विदा, सुरक्षित तथा व्यवस्थित चेन्जिड रुम, ढिलासम्म वा रातको समयमा काम गर्दा घरसम्म पुग्ने व्यवस्था, दुध खुवाउने, बच्चा ल्याउने, बच्चा राख्ने व्यवस्था, महिलाका लागि पनि क्षमता विकास गर्न अवसर, तालिमको व्यवस्था, जिम्मेवारी बाँडफाँड लैंड्रिक समानता, माथिल्लो तह वा निर्णायक तहमा महिलाको उपस्थिति, जेण्डर संवेदनशिल भाषाको प्रयोग, संस्थाका हाकिम, संयोजक, प्रमुख जेण्डर संवेदनशिल हुनु, लैंड्रिक हिंसाका सवालमा शुन्य सहनशिलताको सुनिश्चितता, कतिपय महिला र तेस्रो लिङ्गी कर्मचारीहरुको सवालहरु सुनुवाइका लागि महिला र तेस्रो लिङ्गी सुपरभाइजरको व्यवस्था हुनुजस्ता विषयहरु संस्थाका असल प्रयासहरु हुन्।

ड. महिला पुरुष र तेस्रो लिङ्गी सम्बन्ध (Women Men and Third Gender Relation)


संस्थाहरुमा महिला पुरुष र तेस्रो लिङ्गी बीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक छ। महिला, पुरुष र तेस्रो लिङ्गीबीचको सम्बन्धलाई हेर्ने कममा संवेदनशिलता हुनुपर्दछ। महिलाले सहायक भूमिका मात्र निर्वाह गर्ने, अह्वाएका, सिकाएका र स्वागत सत्कार जस्ता काममा उनीहरु एप्युक्त हुन्छन भन्ने मानसिकतामा संस्थाका व्यक्तिहरुमा परिवर्तन हुनुपर्दछ। अवसर पाएमा महिला पनि पुरुषसरह काम गर्न सक्दछन् भन्ने मान्यता संस्थामा कार्यरत सबैमा हुनुपर्दछ। तेस्रो लिङ्गीहरु काम गर्दैनन् र उनीहरु नाच्ने गाउने मात्र हुन् भनी गलत सोचाइ राखिन्छ। यस प्रकारका मान्यतामा परिवर्तन हुनुपर्दछ। सबैका लागि क्षमता, ज्ञान र सीपका आधारमा समान अवसर दिन आवश्यक

हुन्छ । संस्थामा महिला पुरुष वीचमा काम गर्ने वातावरण कायम भएमा, सहयोगी व्यवहार तथा सुमधुर सम्बन्ध कायम हुन सकेमा काममा प्रभावकारीता र उत्पादनमा वृद्धि हुन पुरदछ । शुरुवातमा यस्ता कार्यनितीहरु कार्यान्वयन गर्दा उद्योग प्रतिष्ठानहरुमा खर्चको रूपमा देखिएतापनि यो लामो समयको लागि भने लगानी नै हो जसले उद्योग प्रतिष्ठानलाई संस्थागत फाईदा पुऱ्याउँदछ ।

संस्थामा लैंगिक मुलप्रवाहीकरण गरी यसलाई जेण्डरसंवेदनशिल गर्ने कार्य एक प्रकृया हो । यसको मुख्य केन्द्र महिला, पुरुष र तेसो लिंगीबीचको सम्बन्ध नै हो । जब संस्थाका मानिसहरुमा सुमधुर सम्बन्ध हुन्छ, तब काममा बढी प्रभावकारिता पनि आँउछ । आ आफ्नो संस्था, उद्योग, प्रतिष्ठानमा के कस्ता विषयमा के कसरी परिवर्तन गर्दै गएमा लैंगिक मुलप्रवाहीकरण गरी जेण्डर संवेदनशिल बनाउन सकिन्छ भन्ने सबैले आ आफ्नो कार्ययोजना तय गरी काम गर्नुपर्दछ ।

संस्थालाई जेण्डर सम्वेदनशील बनाउनका लागि मौखिक रूपमा प्रतिवद्धता दर्शाउने मात्र नभई कार्यान्वयनस्तरमा नै पहल चालिनुपर्दछ । विशेष गरी संस्था वा उद्योग प्रतिष्ठानका विधान निती नियमहरु लगायत विभिन्न खालका बाध्यात्मक स्थितीहरु साथै यस सम्बन्धी ज्ञान, अनुभव तथा आवश्यकताको महशुस कम हुनु आदिका कारणहरुले पनि संस्था वा उद्योग प्रतिष्ठानहरु जेण्डर सम्वेदनशील बन्नमा समस्या हुनसक्दछ । हुन त शुरुवातको समयमा कुनै पनि विषयलाई कार्यान्वयनमा ल्याउनका लागि असजिलो हुन्छ नै तर पनि आफ्नो संस्था वा उद्योग प्रतिष्ठानलाई जेण्डर सम्वेदनशील बनाउनका लागि अन्य त्यस्ता संस्था वा उद्योग प्रतिष्ठानमा भ्रमण गरी आपसी छलफल गर्ने, कार्य थालनीका लागि तालिम गोष्ठि तथा अन्य सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने, संस्था वा उद्योग प्रतिष्ठानभित्रै कामको प्रकृति हेरी सानो आकारको जेण्डर समिति बनाउने, अबलोकन भ्रमण गर्दा अन्य संस्था वा उद्योग प्रतिष्ठानमा देखिएका वा सान्दर्भिक लागेका कामहरु पनि गर्न सकिन्छ । जसले गर्दा जेण्डर सम्बन्धी सम्भावित घटनाहरुलाई समयमै न्यूनिकरण गर्नमा मद्दत पुरदछ ।

उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैंडिंग समानता सम्बन्धी कानुनी व्यवस्था



शीर्षक : उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैंडिंग समानता सम्बन्धी कानुनी व्यवस्था

उपशीर्षक : उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैंडिंग समानता सम्बन्धी कानुनी व्यवस्था

उद्देश्य : यस सत्रको अन्त्यसम्ममा,

- उद्योग प्रतिष्ठान र लैंडिंग समानतासँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थाहरुका सम्बन्धमा प्रमुख व्यवस्थाहरु बताउन सक्नेछन् ।

समय: ९० मिनेट

तालिम सामग्री : न्युज प्रिन्ट, मासिकज्ञ टेप, ह्वाइट बोर्ड, मार्कर

विधि : खुल्ला छलफल, व्याख्यान विधी

❸ सत्रको विस्तृत विवरण

- उद्योग प्रतिष्ठान, व्यवसाय र लैंडिंग सवालसँग सम्बन्धित के कस्ता कानुनी व्यवस्था छन् ? कुनै पनि कानुनी व्यवस्थाको नाम र त्यसको व्यवस्थाका सम्बन्धमा बताउन सक्नुहुन्छ ? भनी सहभागीहरुलाई खुला प्रश्न गर्ने ।
- सहभागीहरुले बताएका कानुनी व्यवस्थाका नाम र व्यवस्थाहरुलाई ह्वाइट बोर्डमा लेख्दै जाने ।
- उद्योग प्रतिष्ठानहरुमा लैंडिंग समानता प्रवर्धन गर्ने सम्बन्धमा नेपाल सरकारका अन्तर्राष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय कानुनी व्यवस्थाहरुका सम्बन्धमा व्याख्या गर्ने
- सहभागीहरुका केही जिज्ञासा भएमा प्रश्न गर्ने र थप प्रष्ट पार्नुपर्ने विषयहरु प्रष्ट पारी सत्रको सारांशसहित सत्र समापन गर्ने ।

➥ उद्योग प्रतिष्ठानसंग सम्बन्धित लैंड्रिक समानता सम्बन्धी कानूनी व्यवस्था

उद्योग प्रतिष्ठानमा लैंड्रिक समानता सम्बन्धी छुट्टै कानुनी व्यवस्था तथा राज्यको विशेष प्रतिवद्धता समयको मागसँगै देखिन थालेको छ, तापनि कार्यान्वयन पक्ष भने फितलो नै देखिन्छ । विभिन्न कानुनहरुमा महिलाको आर्थिक स्वतन्त्रता, समानता र सशक्तिकरणका लागि विभिन्न कानुनी तथा नीतिगत व्यवस्थाहरु गरिएका छन् । महिला अधिकारमा विशेषगरी नागरिकताको हक, हिंसा विरुद्धको हक, प्राकृतिक स्रोत साधनमा महिलाको पहुँच, स्थानीय निकायमा महिलाको उपस्थिति, निर्णायक क्षेत्रमा महिलाको समान सहभागिता, स्वास्थ्य विशेषगरी प्रजनन् स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता आधारभूत आवश्यकतामा विशेष अधिकार आदि पर्दछन् । यहाँ उद्योग प्रतिष्ठान र आर्थिक क्षेत्रसँग सम्बन्धित लैंड्रिक समानता कायम गर्नका लागि भएका व्यवस्थाहरुको केही सूची दिइएको छ । यहाँ उल्लेख भएका भन्दा पनि धेरै व्यवस्था र व्यवहार भएका हुन सक्दछन् ।

महिला अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनी व्यवस्था

क) संयुक्त राष्ट्रसंघको बडा पत्र १९४५

संयुक्त राष्ट्रसंघको बडा पत्रको प्रस्तावनामा नै मौलिक मानव अधिकार, मानवीय रूपमा व्यक्तिको मर्यादा र मुल्यमा तथा महिला र पुरुषको समान हकमा विश्वास गर्ने कुरा उल्लेख गरिएको छ, भने बडा पत्रको धारा ५५ को ३ मा लिङ्कका आधारमा भेदभाव नगरी सबैका निमित्त मानव अधिकार र मौलिक स्वतन्त्रताका लागि विश्वव्यापी सम्मान र तिनको पालना गर्ने कुरा उल्लेख गरिएको छ ।

ख) मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८

मानव अधिकारको विश्वव्यापी घोषणापत्रका निम्न धाराहरुमा निम्न अनुसारका महिला अधिकार अधिकारहरुको व्यवस्था गरिएको छ ।

- सबै व्यक्तिहरु जन्मजात स्वतन्त्र छन् । ती सबैको समान अधिकार र महत्व छ । निजहरुका विचार, शक्ति र सद्विचार भएकाले एक आपसमा भातृत्वको भावनाबाट व्यवहार गर्नुपर्दछ । (धारा -१)
- जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीति वा अरु विचार र राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति वा अरु कुनै मर्यादाको आधारमा भेदभाव नगरी प्रत्येक व्यक्तिलाई यस घोषणामा उल्लिखित अधिकार र स्वतन्त्रताको अधिकार हुनेछ । (धारा -२)
- प्रत्येक व्यक्तिलाई वैचारिक र आत्मसुरक्षाको अधिकार हुनेछ । (धारा -३)

- कानुनको दृष्टिमा सबै समान छन् र विनाभेदभाव सबै कानुनको समान संरक्षणको अधिकार हुनेछन् । (धारा -७)
- प्रत्येक व्यक्तिले बिनाभेदभाव समान कामका लागि समान ज्याला पाउने छ । (धारा - २३(२))

ग) जीउ मास्ने बेच्ने तथा अरुद्वारा हुने वेश्यावृत्तिको शोषणको दमनका लागि व्यवस्था भएको महासन्धि, १९४९

अरुको कामवासनाको तृप्तिका लागि देहायको कार्य गर्ने कुनैपनि व्यक्तिलाई सजाय गरिने :

- वेश्यालय राख्ने, सञ्चालन गर्ने वा जानीजानी लगानी गर्ने वा लगानीमा सहभागी हुने
- वेश्यावृत्तिको उद्देश्यका लागि वा अन्य स्थान वा सोको कुनै भाग भाडामा दिने वा लिने (धारा - १,२)

घ) आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६

- कुनै प्रकारको भेदभावबिना समान कामका लागि समान तलबको व्यवस्था गर्नुपर्दछ । (धारा - ७(क))
- शिशु जन्मनुअधि र पछिको उचित अवधिमा आमाहरुलाई विशेष संरक्षण गरिनु पर्दछ । यस्तो अवधिभर काम गर्ने आमालाई तलबी विदा तथा पर्याप्त सामाजिक सुरक्षा र फाइदासहितको विदा दिइनु पर्दछ । (धारा - १०(२))

ड) नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६

- कसैलाई पनि जाति, वर्ग, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतका आधारमा कुनैपनि प्रकारको भेदभाव गरिने छैन । (धारा - २(१))
- प्रत्येक व्यक्तिलाई सबै ठाँउमा कानुनको अगाडि व्यक्तिको रूपमा मान्यता पाउने अधिकार हुनेछ । (धारा - १६)
- सबै व्यक्तिहरु कानुनको दृष्टिमा समान छन् र कुनै भेदभावबिना कानुनको समान संरक्षणका हकदार छन् । यस सम्बन्धमा कानुनले कुनैपनि भेदभावलाई निषेध गर्नेछ र सबै व्यक्तिलाई जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीति वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, जन्म वा अन्य हैसियतका आधारमा कुनैपनि भेदभावविरुद्ध समान तथा प्रभावकारी संरक्षणको प्रत्याभूति दिनेछ । (धारा - २६)

च) महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९

- महिला विरुद्धको भेदभाव भन्नाले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, नागरिक वा अन्य कुनैपनि विषयमा लिङ्गको आधारमा हुने कुनैपनि भेदभाव, वहिष्करण वा प्रतिवन्ध (धारा - १)

- यस महासंधिको धारा ११ ले महिलालाई रोजगारीसम्बन्धी निम्न अधिकारहरु प्रदान गरेको छः
- रोजगारीमा समान अवसरको अधिकार,
- रोजगारीको स्वतन्त्र रूपमा चयन गर्न पाउने अधिकार,
- सेवाका शर्त र सुरक्षासम्बन्धी अधिकार,
- समान पारिश्रमिक तथा सुविधाको अधिकार,
- पूरा तलबसहित प्रसूति विदाको अधिकार,
- बाल स्याहार सुविधा प्रणालीको उपभोगको अधिकार,
- गर्भवती महिलालाई हानिकारक कार्यमा लगाउन नपाउने अधिकार

छ) बेइजिङ्ग घोषणा, १९९५

चिनको राजधानी बेइजिङ्गमा सन् १९९५ मा सम्पन्न चौथो बेइजिङ्ग सम्मेलनले लैङ्गिक समानता र सशक्तिकरणको क्षेत्रमा १२ वटा सवालहरु पहिचान गरेको थियो जसमध्ये महिला र अर्थतन्त्र पनि एउटा प्रमुख रहेको छ। जसमध्ये अरु सवालहरुमा महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिलाविरुद्धको हिंसा, महिला र सशस्त्र विद्रोह, नीति निर्माणमा महिला, महिला विकासका लागि संस्थागत संरचना, महिला र मानव अधिकार, महिला र सञ्चार, महिला र वातावरण तथा बालिका रहेका छन्। यसमा नेपाल सरकारले पनि उपस्थिती र प्रतिवद्वता जनाउनुका साथै राष्ट्रिय स्तरमा बेइजिङ्ग राष्ट्रिय कार्ययोजना तयार गरेको छ।

महिला अधिकारसम्बन्धी राष्ट्रिय कानूनी व्यवस्था

क) नेपालको अन्तरिम संविधान २०६३

नेपालको अन्तरिम संविधान २०६३ ले महिला अधिकारसम्बन्धी निम्न व्यवस्थाहरु गरेको छः

- देशमा विद्यमान वर्गिय, जातीय, क्षेत्रीय एवम् लैङ्गिक समस्याहरु समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने (प्रस्तावना)
- सबै नागरिक कानुनको देखिए समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने (धारा १३(१))
- सामान्य कानुनको प्रयोगमा कुनै नागरिकमाथि धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्थाको आधारमा भेदभाव नगरिने (धारा १३(२))
- राज्यले नागरिकरुबीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्थाको आधारमा कुनै भेदभाव नगर्ने (धारा १३(३))
- महिला, श्रमिक, वृद्ध, अपाङ्ग तथा अशक्त र असहाय नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हक हुने (धारा १८(२))
- महिला भएकै कारणबाट कुनैपनि किसिमको भेदभाव नगरिने (धारा २०(१))

- पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान हक हुने (धारा २०(४))
- प्रत्येक महिलालाई प्रजनन् स्वास्थ्य तथा प्रजनन् सम्बन्धी हक हुने (धारा २० दफा २)
- कुनैपनि महिलाविरुद्ध शारीरिक, मानसिक वा अन्य किसिमको हिंसाजन्य कार्य नगरिने र त्यस्तो कार्य कानुनद्वारा दण्डनिय हुने (धारा २० (३))

ख) श्रम ऐन २०४८

- महिलालाई रात्री समयमा काममा लगाउन निजको मन्जुरी आवश्यक पर्ने (दफा ५(३))
- महिला र पुरुष कामदारका लागि बेगलाबेगलै शौचालयको व्यवस्था गर्ने (दफा २०(ज))
- पचास वा सो भन्दा बढी महिला कामदार कर्मचारीहरु कार्यरत रहेने प्रतिष्ठानको व्यवस्थापकले तयस्ता महिला कामदार तथा कर्मचारीहरुकोबालकहरुको लागि स्वास्थ्यप्रद कोठाको व्यवस्था गर्नुपर्ने (दफा ४२(१))
- महिला कामदार तथा कर्मचारीका बालबालिकाहरुलाई दूध खुवाउने समय दिनुपर्ने । (दफा ४२(३))
- होटल व्यवसायमा विशेष सुरक्षाको प्रबन्ध गरी महिलालाई जुनसुकै समयमा पनि काममा लगाउन सकिने । (दफा ४८(क))

ग) श्रम तथा नियमावली २०५०

- प्रतिष्ठानमा बेलुकी साढे ६ बजेदेखि विहान ६ बजेसम्मको समयमा महिलाको सहमतिले मात्र काममा लगाउन सकिने । (नियम ४०)
- महिलालाई काममा लगाउँदा सुरक्षाको उपयुक्त व्यवस्था गर्नुपर्ने । (नियम ४(२))
- महिला कामदारहरुलाई ४५ के.जी. भन्दा बढी वजन बोकाउन नहुने । (नियम ३३(१))
- नाबालिका महिला कामदारहरुलाई २० के.जी. भन्दा बढी वजन बोकाउन नहुने । (नियम ३९(घ))

घ) चिया बगानसम्बन्धी श्रम नियमावली २०५०

- साँझ ६ बजेदेखि विहान ६ बजेसम्मको समयमा महिला कामदार वा कर्मचारीको सहमतिले मात्र काममा लगाउन सकिने । (नियम ४(१))
- महिलाहरुलाई काममा लगाउँदा सुरक्षाको उपयुक्त व्यवस्था गर्नुपर्ने (नियम ४ दफा २)

ङ) नागरिक अधिकार ऐन २०१२

- प्रचलित नेपाल कानुनको अधीनमा रही कानुनको अगाडि समानता र कानुनको समान संरक्षण हुने र यसबाट कुनैपनि नागरिकलाई इन्कार नगरिने (दफा ३)

च) लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०६३

- शारीरिक, मौखिक, लिखित वा इशारा वा अन्य कुनै पनि प्रकारले गर्ने यौनजन्य दुर्घटनाको छ। त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयासम्म जरिवाना हुने व्यवस्था गरेको छ। **मुलुकी ऐन (आशय करणीको महलको १ नं.)**

छ) श्रमजीवी महिलाहरूप्रति डान्स रेष्टुरेन्ट जस्ता कार्यस्थलमा हुने यौन उत्पिडन नियन्त्रण गर्ने निर्देशिका २०६५

- डान्स रेष्टुरेन्ट, डान्स बार, क्याबिन रेष्टुरेन्ट, दोहोरी साँझ, मसाज पार्लरमा काम गर्ने महिला कामदारहरूको कार्यस्थलनमा गरिने यौन उत्पिडनका व्यवहारहरूलाई नियन्त्रण गर्ने र उनीहरूको आत्मसम्मानपुर्वक सुरक्षितवातावरणमा काम गर्नसक्ने वातावरणको लागि निर्देशिका तयार गरिएको
- डान्स रेष्टुरेन्ट, डान्स बार, क्याबिन रेष्टुरेन्ट, दोहोरी साँझ, मसाज पार्लरमा काम गर्ने महिला कामदारहरूको कार्यस्थलनमा यौन उत्पिडन, यौन शोषण र अमर्यादित व्यवहार गर्न नहुने कुरा उल्लेख

ज) लैंगिक हिंसा अन्त्य तथा लैंगिक सशक्तिकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना

- स्वदेश तथा वैदेशिक रोजगारमा संलग्न महिलाहरूका लागि लैंगिकहिंसाको जोखिम न्यूनिकरण गर्ने
- कार्यस्थलमा हुने लैंगिकहिंसा नियन्त्रण तथा लैंगिकहिंसासम्बन्धी अपराध अभिलेख तथा विश्लेषण गर्ने पद्धति विस्तार गर्ने

झ) चलचित्र (निर्माण प्रदर्शन तथा वितरण) नियमावली, २०५७

- चलचित्र जाँच केन्द्रिय समितिमा एकजना महिला रहने (**नियम १६(१)घ**)
- प्रत्येक जिल्लाको स्थानीय चलचित्र जाँच समितिमा एकजना महिला रहने (**नियम १६(२)ग**)

ञ) उपभोक्ता संरक्षण ऐन २०५४


उपभोक्ता संरक्षण परिषदमा दुईजना महिला प्रतिनिधि रहने (दफा ३(२)ट)

ट) आमाको दुघलाई प्रतिस्थापन गर्ने वस्तु -विक्री वितरण नियन्त्रण) ऐन, २०४९

स्तनपान संरक्षण तथा सम्बर्धन समितिका एकजना महिला रहने (दफा ४(२)२)

सत्र १० :

उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैड्जिक समानता सम्बन्धी समस्या र समाधानका उपायहरु



शीर्षक : उद्योग प्रतिष्ठानसँग सम्बन्धित समस्या, समाधानका उपायहरु

उपशीर्षक : उद्योग प्रतिष्ठानसँग सम्बन्धित समस्या र समाधानका उपायहरु

उद्देश्य : यस सत्रको अन्त्यसम्ममा,

- उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैड्जिक समानता सम्बन्धी समस्याहरु र समाधानका उपायहरुको सूची तयार गर्ने

समय: ६० मिनेट

तालिम सामग्री : न्युज प्रिन्ट, मासिकङ्ग टेप, हवाइट बोर्ड, मार्कर

विधि : समुह छलफल तथा ग्यालरी भिजिट

❸ सत्रको विस्तृत विवरण

- सहभागीहरुलाई सहभागिता संख्या अनुसार समुहमा विभाजन गर्ने ।
- समुह विभाजन पश्चात सबै सहभागीहरुलाई उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैड्जिक समानता सम्बन्धी समस्याहरु र समाधानका उपायहरु समेतको सूची बनाउन अनुरोध गर्ने
- विभाजन गरिएका समुहहरु मध्ये एउटा समूह रोजगारदातार उद्यगी व्यवसायी अरु समुहलाई उद्योग प्रतिष्ठानको कामदारको हिसावले विद्यमान समस्या तथा समाधानका उपायहरु समेत प्रस्तुत गर्न लगाउने
- सहभागीहरुबाट आएका सुभावहरुलाई तालिम हलमा सबैले देख्ने ठाउँमा टाँस्ने र सबै सहभागीहरुलाई अध्ययन गर्न लगाउने अन्य समूहलाई सुभाव सल्लाह लेखेर दिन लगाउने
- सत्रको अन्त्यमा प्रस्तुतिको सारांश बताउने

अध्ययन सामग्री

➥ उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैंड्रिक समानता सम्बन्धी समस्या तथा समाधानका लागि अवलम्बन गरिएका उपाय तथा सिफारिसहरु

राष्ट्रिय जनगणना, २०६८ को प्रतिवेदनअनुसार नेपालको कूल जनसंख्यामध्ये ५१.५०% संख्या महिलाहरुको रहेको छ। नेपाली महिलाको साक्षरता दर ५७.४%, कूल घरधूरीमध्ये १९.७९% घर परिवारमा मात्रै महिलाको नाममा घर वा जग्गा रहेको र २५.७३% घरधूरीमा महिला घरमूली रहेको तथ्य उल्लेख गरिएको छ। उद्योग प्रतिष्ठानसँग सम्बन्धित लैंड्रिक समानता सम्बन्धी समस्याहर समाधानका उपायहरु सम्बोधनका लागि महिला उद्यमी महासंघले सिफारिस तयार गरेको छ। यसबाट विशेषगरी महिला उद्यमीहरुका समस्या र सम्बोधनका लागि स्पष्ट सिफारिस तयार गरिएको छ। यी सिफारिसहरुले उद्योग प्रतिष्ठानका क्षेत्रमा लैंड्रिक समानता अभिवृद्धि गर्नका लागि सवालको पहिचान र सकारात्मक परिवर्तनका लागि उपयुक्त मार्गनिर्देश गर्न सक्दछ।

१. नीतिगत सुधारका लागि महिला उद्यमी महासंघले गरेका सिफारिसहरु :

- औद्योगिक नीति २०६७ मा व्यवस्था भए अनुसार महिला उद्यमशीलता विकास कोष अन्तरगत निश्चित रकम विना धितो सरल एवं सहजरूपमा कर्जा उपलब्ध गराउने व्यवस्थाको यथाशिष्ट कार्यान्वयन हुनु पर्दछ।
- लगानी मैत्री वातावरणको निर्माण र प्रतिस्पर्धात्मक क्षमता विकासका लागि औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, कम्पनी ऐन, श्रम ऐन र विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनको पुनरावलोकन एवं समय सापेक्ष परिमार्जन गरी तत्काल कार्यान्वयनमा ल्याउनु पर्दछ।
- सरकारको वार्षिक बजेट, क्षेत्रगत नीति तथा योजनाहरुमा लैंड्रिक मूल प्रवाहिकरण, महिला सशक्तिकरण तथा लैंड्रिक समानता कायम गर्न लैंड्रिक उत्तरदायी बजेट (Gender Responsive Budget) को अवधारणालाई प्रभावकारी ढंगमा कार्यान्वयन गर्नेतरफ सरकार विशेष क्रियाशील हुनुपर्दछ।
- लैंड्रिक उत्तरदायी बजेट कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकको निर्देशनमा साना तथा मझौला उद्यमी महिलाहरुलाई वाणिज्य बैंकहरुबाट विना धितो ऋण उपलब्ध गराउने सम्बन्धी थप व्यवस्था गरिनु पर्दछ।

- उद्योग दर्ता प्रक्रियामा सरलीकरण, उद्योग सुरु गर्नका लागि पूँजीको व्यवस्था, सरल कर्जाका लागि परामर्श सेवाको उपलब्धता हुनु पर्दछ ।
- महिलाहरुद्वारा सञ्चालित लघु, साना तथा मझौला उद्योग व्यवसायहरुको प्रवर्द्धनका लागि स्पष्ट सरकारी नीति तर्जुमा गरी कार्यान्वयन गरिनु पर्दछ ।
- नेपाली महिला उद्यमीहरुको तथांक संकलन तथा अद्यावधिक गरिनु पर्दछ ।
महिलाहरुको आर्थिक सशक्तीकरणको विद्यमान अवस्थावारे जानकारी तथा आवश्यक सहजीकरणको व्यवस्थाका लागि निर्यातमुखी (सेवा क्षेत्रसहित) श्रम बजारमा संलग्न महिला उद्यमीहरुको तथांक संकलनका लागि विशेष प्रणालीको व्यवस्था गरिनु पर्दछ ।

२. व्यवसाय प्रवर्द्धन र बजार विस्तारका लागि महिला उद्यमी महासंघले गरेका सिफारिसहरु :

- वडा, गाविस एवं नगरपालिका तहमा महिला उद्यमीहरुका लागि उपयुक्त समयमा निरक्षरलाई समेत उपयुक्त हुने विधि सहितको ज्ञान, सीप तथा प्रविधिमूलक लैंडिक उत्तरदायी तालिमहरु आयोजना गरिनु पर्दछ । महिला उद्यमीहरु कार्यक्रमस्थलसम्म धाउन बाय छुट्टै नपर्ने बरु उनीहरुकै घर वस्तीमा नै पुग्ने गरी कार्यक्रम निर्माण गरिनु पर्दछ ।
- महिलाहरुद्वारा उत्पादित वस्तुहरुको गुणस्तर निर्धारण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने तुल्याउन स्थानीयस्तरमा नै उत्पादित वस्तुहरुको गुणस्तर चेक जाँच गर्ने संयन्त्रको व्यवस्था गरिनु पर्दछ ।
- स्थानीय महिलाहरुका लागि उद्यमशीलता विकास तालिम, आवश्यक सीप, प्रविधि र पूँजीका लागि विशेष कार्यक्रम ल्याईनु पर्दछ । महिला उद्यमशीलताको विकास एवं प्रोत्साहनको लागि छुट्टै बजेटको व्यवस्था गर्नु पर्दछ ।
- महिलाहरुद्वारा सञ्चालित उद्योग व्यवसायको संवर्द्धन तथा प्रवर्द्धनका लागि सरकारीस्तरबाट महिला उद्यमी महासंघमार्फत् विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कानून, संयन्त्र, कार्यक्रम आदिवारे सम्बन्धित सबैलाई नियमितरूपमा सूचना प्रवाह/जानकारी गराईनु पर्दछ ।
- सम्पत्तिमा महिलाको समान अधिकार संस्थागत गर्न र पारिवारिक सहयोगको वातावरण निर्माणका लागि सबैको तर्फबाट सकारात्मक सहयोग हुनुपर्दछ ।
- सबै विकास क्षेत्रहरुमा उत्पादित वस्तुहरु एवं कच्चापदार्थहरुका लागि भण्डारण, संकलन र incubation (चिस्यान) केन्द्रको व्यवस्था गरी ती केन्द्रहरुमा महिला उद्यमीहरुको सहज पहुँचको सुनिश्चितता गरिनु पर्दछ ।
- औद्योगिक क्षेत्रहरुमा महिला उद्यमीहरुका उद्योग व्यवसाय स्थापना र संचालनका लागि सहुलियतपूर्ण तथा सरलरूपमा आवश्यक जग्गा उपलब्ध गराईनु पर्दछ ।

- महिलाहरुद्वारा स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन निर्यात व्यवस्थापन, व्यवस्थित र वैज्ञानिक मूल्य निर्धारणसम्बन्धी नियमित परामर्श वा तालिमको उपलब्धता हुनु पर्दछ ।
- महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुलाई आफूअन्तर्गतका सबै कार्यक्रमहरुमा उपभोग हुने गरी प्रवर्द्धन गर्न र वस्तुको बजारीकरणका लागि सहजीकरणमा नेपाल सरकारका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरिनु पर्दछ ।
- वित्तीय एवं आर्थिक विकासका क्षेत्रमा कार्यरत सम्पूर्ण संघ संस्थाहरुलाई आफ्ना वार्षिक प्रगति प्रतिवेदनमा छुट्टै “लैंगिक मूल प्रवाहीकरण कार्यक्रम” शीर्षक राखी महिलाको आर्थिक सशक्तीकरणसँग सम्बन्धित सम्पूर्ण प्रगति विवरण सार्वजनिक गर्न अनिवार्य व्यवस्थाका लागि सरकारका तर्फबाट विशेष पहल गरिनु पर्दछ ।
- सरकारी तथा निजी क्षेत्रहरुद्वारा सञ्चालित लैंगिक मूल प्रवाहीकरण केन्द्रित वित्तीय एवं आर्थिक क्रियाकलापहरुको प्रगति मापन एवं उत्प्रेरणाका लागि वार्षिक अनुगमन प्रणालीको व्यवस्था गरी पुरस्कार र दण्डको व्यवस्था गरिनु पर्दछ ।

३. नेपाल निर्यात व्यापार नीतिसम्बन्धी महिला उद्यमी महासंघले गरेका सिफारिसहरु : महिला उद्यमीहरुलाई निर्यात व्यापारसँगसम्बन्धित सम्पूर्ण जानकारीहरु उपलब्ध हुने सुनिश्चितताका लागि सरकारी संयन्त्र तथा निर्यात विशेषज्ञहरुसँगको सहकार्यमा नेपाल उद्यमी महासंघमार्फत् नेपालमा विद्यमान निर्यात व्यापार नीतिबारे व्यापक प्रशिक्षणहरु नियमित रूपमा सञ्चालन गरिनु पर्दछ ।

राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने व्यापार नीतिसम्बन्धी कार्यक्रमहरुमा महिला उद्यमीहरुका सवालहरुबारे छलफल हुने वातावरणको सुनिश्चितताका लागि महिला उद्यमी महासंघलगायत उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय र निजी क्षेत्रका वार्षिक कार्यक्रमहरु समेत लैंगिक मैत्री बनाईनु पर्दछ । महिलाद्वारा सञ्चालित निर्यातमुखी व्यापार/व्यवसायहरुलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिनु पर्दछ ।

सार्क (SAARC) राष्ट्रहरु बीच आयात तथा निर्यात प्रक्रियालाई थप सरलीकृत गरिनु पर्दछ ।

नेपाली व्यवसायीहरु तथा विदेशस्थित नेपाली नियोगहरुले अन्तर्राष्ट्रिय बजार खोजी तथा संभाव्यता र विस्तारमा सहयोग गर्नुपर्ने एवं नेपाली महिलाहरुद्वारा उत्पादित वस्तुहरुको बजार प्रवर्द्धनका लागि महासंघको समेत सहभागितामा व्यापार प्रवर्द्धन मेलाहरु आयोजना गरिनु पर्दछ ।

एक जिल्ला एक उत्पादन कार्यक्रममा कम्तीमा पनि ५० प्रतिशत महिलाहरुको सहभागिताको सुनिश्चितता तथा महिला मैत्री उद्योग व्यवसायको पहिचान सहित एक जिल्ला एक उत्पादन कार्यक्रम देशभर अभियानको रूपमा संचालन गर्न सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नु पर्दछ । महिला निर्यातकर्ताहरुका लागि व्यापार/व्यवसायसम्बन्धी सूचनाहरु नियमित एवं थप पारदर्शीरूपमा वितरण गरिनु पर्दछ ।

व्यापार नीति, २०६५ लाई लैंगिक मैत्री दृष्टिकोणबाट पुनरावलोकन गरी व्यापारसम्बन्धी क्रियाकलापहरुमा महिलाहरुको समान तथा निष्पक्ष सहभागिताको सुनिश्चितता गरिनु पर्दछ ।

४. महिलाको वित्तीय स्रोतमा सहज पहुँचका लागि महिला उद्यमी महासंघले गरेका सिफारिसहरु :

- महिला उद्यमीहरुद्वारा उत्पादित वस्तु तथा उद्योग/व्यवसायको कर एवं भ्याटको दायरामा विशेष सुविधा एवं छुटको व्यवस्था हुनुपर्दछ ।
- महिला उद्यमीहरुद्वारा सञ्चालित निर्यात व्यवसायहरुमा २% कर छुटको सहुलियत दिईनु पर्दछ ।
- साना उद्यमीहरुसँगको एब्ल दर्षी को लागि सरल प्रक्रिया निर्धारण गरी कार्यान्वयन गरिनु पर्दछ भने कृषिजन्य उत्पादनमा छ्वट मा छुटको व्यवस्था हुनुपर्दछ ।
- स्थानीय निकायको वार्षिक योजनामा उद्यमशीलता विकासका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्दछ ।
- उत्पादनको प्रकृति र क्षमता एवं उद्योग संचालन भएको स्थानका आधारमा साना तथा ठूला उद्योगहरुबीचको न्यूनतम तलव तथा ज्याला फरक ढंगबाट निर्धारण हुनुपर्दछ ।
- प्रारम्भमा महिला उद्यमीहरुलाई सहजीकरण गर्न छुटौ सहयोग डेस्कको व्यवस्थालाई अनिवार्य गर्दै सरकारी एवं निजी वित्तीय संस्थाहरुको वित्तीय सेवा प्रवाहलाई महिला मैत्री बनाईनु पर्दछ ।

उद्योग प्रतिष्ठानमा कार्यरत कामदारहरुको लैंगिक समान व्यवहार र सशक्तिकरणका लागि यहाँ केही थप समस्या पहिचान र सिफारिस गरिएको छ ।

- महिलाहरु पनि काममा समान रूपमा आउन सक्ने वातावरण तयार गरिनु पर्दछ ।
- समान कामका लागि समान ज्याला हुनु पर्दछ ।
- कार्यक्षेत्रमा लैंगिक संवेदनशील भाषा, व्यवहार, संस्कृतिको सुनिश्चित गरिनु पर्दछ ।
- महिलाका लागि प्रजनन् स्वास्थ्यसँग सम्बन्धित सवालमा उपयुक्त सेवा दिनु पर्दछ ।
- गर्भवती, सुत्केरी र बच्चा भएका महिलाका कामदारका लागि विशेष सुविधा दिनु पर्दछ ।
- महिला वा पुरुष सबै कामदारको समान क्षमता विकासको वातावरण तयार गरिनु पर्दछ ।

- कार्य क्षेत्रमा व्यवसायजन्य सुरक्षा विशेषगरी महिला कामदारका हकमा विशेष थप व्यवस्था गरिनु पर्दछ ।
- महिला कामदारको काम गर्ने समय, शिफ्टका सम्बन्धमा लचकताको व्यवस्था हुनुपर्दछ ।
- रातको समयमा काम गर्ने महिला कामदारकाहरुका लागि यातायात आवास लगायतको व्यवस्था गरिनु पर्दछ ।
- महिला पनि उद्योग प्रतिष्ठानमा निर्णायक तहमा आउन सक्ने अवस्था सृजना गरिनु पर्दछ ।
- महिला कामदारमाथी हुन सक्ने विभिन्न खालका हिंसाका सम्बन्धमा शुन्य सहनशिलताको नीति अवलम्बन गरिनु पर्दछ ।

इन्टरनेशनल अलर्ट, सेफरवल्ड, नेशनल बिजनेस इनिसिएटिभ लगायतका ६ वटा संस्थाहरुले फेब्रुअरी २०१४ मा गरेको महिला असुरक्षा र कार्यस्थल विषयक एक अध्ययनले निम्नानुसार सिफारिस गरेको छ ।


गैरसरकारी संस्था, नागरिक समाज तथा दातृ निकायहरु

- महिला अधिकारसँग सम्बन्धित सचेतना अभिवृद्धिका कार्यक्रमहरुद्वारा महिलालाई घर, सार्वजनिक स्थान र कार्यस्थलहरुमा डर धम्की र असुरक्षाबाट मुक्त भएर बाँच्ने अधिकारको प्रवर्धन गर्नुपर्दछ ।
- सचेतनाको प्रभावकारिताको लागि यसमा पुरुषहरुलाई संलग्न गराउनु जरुरी छ । दुर्व्यवहार र हिंसा अस्वीकार गर्ने कुरामा जोड दिन महिलालाई दुर्व्यवहारको वर्णन तथा उजुरीका लागि उपयुक्त भाषा सिकाउनु र सशक्तिकरण गर्नु पनि जरुरी छ ।

निजी क्षेत्र

- कार्यस्थलमा जाँदा र आँउदा बाटोमा हुने यौनजन्य दुर्व्यवहार रोक्न रोजगारी प्राप्त महिला र पुरुष साथै मजदुर संगठनहरु, रोजगारदाताहरुसँगको विचार विमर्शका आधारमा एउटा स्पष्ट मार्गनिर्देशन तथा आचारसंहिताको निर्माण गर्नुपर्दछ । यसबाट महिला र पुरुषलाई कुनै नकारात्मक परिणामको सामना गर्न र त्यस्ता दुर्व्यवहारको उजुरी गर्ने मार्गप्रशस्त गर्नुपर्दछ ।
- नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र व्यापार व्यावसायिक मञ्चहरुले कार्यस्थलमा महिला सुरक्षाको सवाललाई ध्यान दिनु पर्दछ । अन्य सवालहरुमध्येमा यसलाई संस्थागत सामाजिक दायित्वका हिसाबले पनि उनीहरुलाई उत्साहित गराउनु पर्दछ । यदि निजी क्षेत्रका सदस्यहरुले यो सवाललाई बलियोसँग उठान गर्ने हो भने लैंड्रिक संवेदनशिलताको प्रभाव सशक्त हुन्छ ।

सन्दर्भ सामग्री



खत्री विष्णु बहादुर, श्रेष्ठ शैलेस, लैंगिक हिंसा हाते पुस्तका, एलाइन्स फर पिस, स्त्री शक्ति

खत्री विष्णुबहादुर, भट्टराई तारा (२०६३) लैंगिक सचेतना र महिला सहभागिता तालिम निर्देशिका, नेपाल रेडक्रस सोसाइटी

नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, ओरेक नेपाल, संयुक्त राष्ट्रसंघिय जनसंख्या विश्वकोष (२०६७०), सामाजिक लैंगिक विभेदमा आधारित हिंसा तालिम निर्देशिका नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, ओरेक नेपाल, संयुक्त राष्ट्रसंघिय जनसंख्या विश्वकोष

(२०६७), सामाजिक लैंगिक विभेदमा आधारित हिंसा पाठ्य सामग्री

पैरवी तालिम पुस्तका, नेपाली महिला सल्लाहकार समुह, अमृता कार्थक, शान्ता लक्ष्मी श्रेष्ठ, लक्ष्मी कुमारी काकी

लैंगिक समता अभिवृद्धि स्रोत पुस्तका, सि. एन.जि.आ परियोजना

लैंगिक सचेतना, सामुदायिक साक्षरता परियोजना, निता गुरुङ

वैयक्तिक विकास र समुहमा महिला पुरुष समविकास, क्यानडा नेपाल महिला पुरुष समानताका लागी संस्थागत विकास परियोजना, क्यानेडियन अन्तर्राष्ट्रिय नियोग

मुलुकी ऐन २०२०, एघारौं संशोधन समेत

लैंगिक हिंसाको अन्त्य तथा लैंगिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०६९/०७०-२०७३/०७४), नेपाल सरकार

घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ तथा घरेलु हिंसा (कसुर र सजाय) नियमावली २०६७ लैंगिकतामा आधारित हिंसाविरुद्ध परियोजना, नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालय,

महिलाविरुद्धको हिंसा बुकलेट

फेक्ट नेपाल, किशोर किशोरी तथा युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्य र लैंगिक सचेतनासम्बन्धी परामर्श निर्देशिका

दिग्गो विकास र जेण्डरमा स्पष्ट अवधारणा तालिम निर्देशिका, स्त्री शक्ति

लैंगिक हिंसा सम्बन्धी तालिम अध्ययन सामग्रीहरु, स्त्री शक्ति

जेण्डर र सुशासन प्रशिक्षक प्रशिक्षण निर्देशिका, स्त्री शक्ति

महिलामाथि गरिने सबै प्रकारका हिंसा उन्मूलन गर्ने संयुक्त राष्ट्रसंघीय घोषणापत्र १९९३

निजी क्षेत्रका लागि लैंड्रिक समानता सम्बन्धी
तालिम पुस्तिका

महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धि १९७९

सामाजिक लैंड्रिक विभेदमा आधारित हिंसा पाठ्य सामग्री, प्रकाशक: महिला, बालबालिका तथा
समाजकल्याण मन्त्रालय ।

यौनिकतासम्बन्धी प्रशिक्षण पुस्तिका: प्रकाशक: स्त्री शक्ति ।

नागरिक शिक्षा सहजीकरण निर्देशिका, प्रकाशक: स्त्री शक्ति, संस्थागत विकास सञ्जाल, सहास नेपाल,
कारितास नेपाल

नेपालको अन्तरिम संविधान, २०६३

पहाडी राजेन्द्र (२०६९), नेपालमा महिला हिंसा

लैंड्रिक हिंसा विरुद्धका कानुनी व्यवस्थाहरुको जानकारी पत्र, महिला, कानुन र विकास मञ्च, संयुक्त राष्ट्र
जनसंख्या कोष,

ओरेक नेपाल, अन्वेषी २०६९ महिला हिंसासम्बन्धी वर्ष पुस्तक

महिलामाथि हुने हिंसाले पर्ने असरहरु पोष्टर, प्रकाशक: यूएनएफपीए, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालय, ओरेक नेपाल

ग्रामीण खानेपानी तथा सरसफाई सहयोग कार्यक्रम (नेपाल फिनल्याण्ड), सहजीकरण सीप निर्देशिका,
२०६०

महिला असुरक्षा र कार्यस्थल विषयक अध्ययन, इन्टरनेशनल अलर्ट, सेफरवर्ल्ड, एनविआइ लगायतका ६
वटा संस्थाहरु, फेब्रुअरी २०१४

Facts on Violence Against Women (VAW) in Nepal, 2013, WOREC Nepal

Gender and Organization Change Training Manual, Verona Groverman, Jeannette D.

Gurung ICIIMOD

Gender and sustainable Development Training Manual, Surya Neupane, AGNW, UMN

यो तालिम पुरितिका अन्तर्राष्ट्रिय श्रम संगठन र
नर्वजियन सरकारको सहयोगमा
नेपाल उद्योग बाणिज्य महासंघ, रोजगारदाता
परिषद्ले तयार गरी प्रकाशित गरेको हो ।

bureau for
employers'
activities



विस्तृत जानकारीका लागि:

नेपाल उद्योग बाणिज्य महासंघ

रोजगारदाता परिषद्

पचली सहीद शुक नेउबामहासंघ मिलन मार्ग टेकु
काठमाडौं, नेपाल
फोन: ४२६२०६१
<http://employers.fnCCI.org>